



प्रदेश राजपत्र

गण्डकी प्रदेश सरकारद्वारा प्रकाशित

खण्ड ०६) पोखरा, साउन २५ गते, २०८० साल (संख्या ३)

भाग २

गण्डकी प्रदेश सरकार

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सूचना

स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, २०८०

स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा १३२ ले दिएको अधिकार प्रयोग गरी गण्डकी प्रदेश सरकारले देहायका नियमहरू बनाएको छ।

परिच्छेद-१

प्रारम्भिक

१. **संक्षिप्त नाम र प्रारम्भ:** (१) यी नियमहरूको नाम “स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, २०८०” रहेको छ।
(२) यो नियमावली तुरुन्त प्रारम्भ हुनेछ।
२. **परिभाषा:** विषय वा प्रसङ्गले अर्को अर्थ नलागेमा यस नियमावलीमा “ऐन” भन्नाले स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ सम्झनु पर्छ।
३. **यस नियमावलीको व्याख्या:** (१) कुनै अधिकारीले यस नियमावलीको कुनै नियम प्रयोग गर्दा गरेको व्याख्याबाट कुनै कर्मचारीलाई मर्का परेमा निजले मन्त्रालय समक्ष निवेदन दिन सक्नेछ।
(२) उपनियम (१) बमोजिम पर्न आएको निवेदनको सम्बन्धमा प्रदेश सरकारले गरेको व्याख्यालाई मन्त्रालयले सम्बन्धित स्थानीय तहको जानकारी तथा मार्गदर्शनको निमित्त पठाउनेछ।

परिच्छेद-२

सङ्गठन संरचना र पद सम्बन्धी व्यवस्था

४. **समूह तथा उपसमूह:** ऐनको दफा ४ को उपदफा (२) बमोजिम स्थानीय सेवामा रहने समूह तथा उपसमूह अनुसूची-१ बमोजिम हुनेछन्।
५. **न्यूनतम योग्यता:** ऐनको दफा ४ को उपदफा (३) बमोजिम स्थानीय सेवाका समूह तथा उपसमूहमा रहने विभिन्न पदको लागि चाहिने न्यूनतम योग्यता अनुसूची-२ मा उल्लेख भए बमोजिम हुनेछ।
६. **शिक्षा र विविध सेवाका कर्मचारीको समूह मिलान:** (१) ऐनको दफा ४ को उपदफा (४) बमोजिम स्थानीय सेवाको शिक्षा सेवामा समायोजन तथा नियुक्ति भएका कर्मचारीलाई स्थानीय प्रशासन सेवाको शिक्षा प्रशासन समूहमा कायम गरिनेछ।

(२) ऐनको दफा ४ को उपदफा (४) बमोजिम स्थानीय सेवाको विविध सेवामा समायोजन तथा नियुक्ति भएका कर्मचारीलाई स्थानीय प्रशासन सेवाको विविध समूहमा कायम गरिनेछ।

(३) स्थानीय सेवाको आर्थिक योजना तथा तथ्याङ्क सेवामा समायोजन तथा नियुक्ति भएका कर्मचारीलाई स्थानीय प्रशासन सेवाको तथ्याङ्क समूहमा कायम गरिनेछ।

(४) ऐनको दफा १० को उपदफा (८) बमोजिम सेवा प्रवेशका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता र बहुवाका लागि आवश्यक पर्ने सेवा अवधि पूरा गरेका समायोजन ऐन अनुसार स्थानीय तहमा समायोजन भई आएका सहायक कम्प्युटर अपरेटर, कम्प्युटर अपरेटर र कम्प्युटर अधिकृत छैटौं तहको पदमा कार्यरत कर्मचारी स्थानीय सेवाको प्रशासन समूहमा बहुवाका लागि सम्भाव्य उम्मेदवार हुनेछन्।

(५) कर्मचारी समायोजन ऐन, २०७५ बमोजिम स्थानीय तहमा समायोजन भई ऐन तथा यस नियमावली बमोजिमको सेवा, समूह भन्दा भिन्न भई फाजिलमा परेका कर्मचारीलाई स्थानीय प्रशासन सेवाको विविध समूहमा मिलान गरिनेछ।

७. **स्थानीय सेवाका पद:** (१) ऐनको दफा ६ बमोजिम स्थानीय सेवाका विभिन्न तहहरू अन्तर्गत रहने पदहरू अनुसूची-२ बमोजिम हुनेछन्।

(२) यस नियम बमोजिम कायम भएका पदहरूको सेवा समेत खुल्ने गरी प्रदेश किताबखानाले अभिलेख अद्यावधिक गरी सम्बन्धित स्थानीय तहलाई जानकारी दिनेछ।

८. **कार्य विवरण:** (१) स्थानीय सेवाका पदहरूको अनुसूची-३ बमोजिमको ढाँचामा कार्य विवरण सम्बन्धित प्रमुख प्रशासकीय अधिकृत वा कार्यालय प्रमुखले लागू गर्नु पर्नेछ।

(२) देहायको पदको कार्य विवरण देहायको अधिकारीले स्वीकृत गर्नेछन्:-

- (क) प्रमुख प्रशासकीय अधिकृत/अधिकृतस्तर एघारौं तहका कर्मचारी — कार्यपालिका,
- (ख) अधिकृतस्तरका कर्मचारी — प्रमुख प्रशासकीय अधिकृत,
- (ग) सहायकस्तरका कर्मचारी — अधिकृतस्तरको शाखा प्रमुख वा कार्यालय प्रमुख।

(३) यो नियम प्रारम्भ हुँदाका बखत बहाल रहेका कर्मचारीको कार्य विवरण यो नियम प्रारम्भ भएको छ महिनाभित्र सम्बन्धित अधिकारीले स्वीकृत गरी लागू गरी सक्नु पर्नेछ।

(४) उपनियम (१) बमोजिमको कार्य विवरणमा मूल्याङ्कन गर्न सकिने वस्तुगत आधारहरू समेत उल्लेख गर्नु पर्नेछ र प्रत्येक कार्यको सूचकाङ्कको आधार समेत तोक्नु पर्नेछ।

(५) कार्य विवरण लागू भए नभएको सम्बन्धमा मन्त्रालयले सबै स्थानीय तहको र सम्बन्धित स्थानीय तहले मातहतका कार्यालयको अनुगमन गरी आवश्यक निर्देशन दिन सक्नेछ।

(६) उपनियम (५) बमोजिम निर्देशन दिँदा समेत कार्यविवरण लागू नभएको देखिएमा ऐन र यस नियमावली बमोजिम कार्य विवरण लागू नगर्ने प्रमुख प्रशासकीय अधिकृतलाई मन्त्रालयको सिफारिसमा अख्तियारवालाले र कार्यालय प्रमुख वा शाखा प्रमुखलाई सम्बन्धित प्रमुख प्रशासकीय अधिकृतले सचेत गराउन सक्नेछ।

(७) कार्य विवरणमा उल्लेख भएको सूचकाङ्कको कार्य प्रगतिको आधारमा सुपरिवेक्षकले प्रत्येक कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्नु पर्नेछ।

(८) प्रत्येक अधिकृत तहको कर्मचारीले आफ्नो पदको कार्य विवरणका आधारमा आफूले गर्नु पर्ने कार्यको वार्षिक कार्य योजना बनाई प्रत्येक आर्थिक वर्षको पहिलो चौमासिक अवधिभित्र प्रमुख प्रशासकीय अधिकृतबाट स्वीकृत गराई सो अनुसार कार्य सम्पादन गर्नु पर्नेछ।

९. **सङ्गठन संरचना र दरबन्दी सम्बन्धी व्यवस्था:** (१) कुनै स्थानीय तहको सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण कार्यपालिकाबाट स्वीकृत भएको पन्ध्र दिनभित्र सम्बन्धित स्थानीय तहले स्वीकृत सङ्गठन संरचना र दरबन्दी बमोजिम पदको सेवा, समूह वा उपसमूह एवं तह समेत खुल्ने गरी पद दर्ताका लागि प्रदेश किताबखानामा पठाउनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम सङ्गठन र पद दर्ताको लागि प्रदेश किताबखानामा पठाउँदा देहायका कागजात संलग्न गर्नु पर्नेछ:-

(क) सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण प्रतिवेदनको प्रतिलिपि,

(ख) सङ्गठन संरचना तथा दरबन्दी स्वीकृत गर्ने सम्बन्धी कार्यपालिकाको निर्णयको प्रतिलिपि,

(ग) स्वीकृत सङ्गठन संरचना तथा दरबन्दी त्तरिजको अनुसूची एक/एक प्रति,

(घ) अनुसूची-४ बमोजिमको कार्यालय तथा पद दर्ता फाराम तीन प्रति,

(ङ) सङ्गठन तथा पद दर्ता गर्न प्रदेश किताबखानालाई अनुरोध गरिएको पत्र,

(च) प्रदेश किताबखानाले तोकेका अन्य कागजात।

(३) प्रदेश किताबखानाले उपनियम (२) बमोजिम विवरण प्राप्त भएको मितिले पन्ध्र दिनभित्र ऐनको दफा ८ को उपदफा (२) बमोजिमका आधारहरू

पूरा भए नभएको यकिन गरी पुनर्विचार गर्नुपर्ने भएमा सम्बन्धित स्थानीय तहमा लेखी पठाउनु पर्नेछ।

(४) ऐनको दफा ८ को उपदफा (२) बमोजिमका आधारहरू पूरा भएको वा उपनियम (३) बमोजिम पुनर्विचार भई आएको विवरण प्राप्त भएको मितिले पन्ध्र दिनभित्र प्रदेश किताबखानाले पद दर्ता गरी सोको जानकारी मन्त्रालय र सम्बन्धित स्थानीय तहमा पठाउनु पर्नेछ।

(५) सङ्गठनको स्वरूप तयार गर्ने वा सङ्गठन संरचनामा हेरफेर गर्ने क्रममा स्थायी पद सिर्जना वा हेरफेर गर्नु परेमा वा थप वा हेरफेर गर्न खोजिएको पदको कार्य विवरण संलग्न गर्नु पर्नेछ।

(६) आयोजना वा कार्यक्रमका लागि स्वीकृत अस्थायी दरबन्दीमा स्थानीय सेवाका स्थायी कर्मचारीलाई काजमा खटाइ कामकाज गराउनु पर्नेछ।

१०. **विशेषज्ञ पद र विशेष पदसम्बन्धी व्यवस्था:** (१) योग्यता, अनुभव र कामको प्रकृति हेरी विशेषज्ञताको विकासको लागि नभई नहुने अवस्थामा स्थानीय तहको सिफारिसमा प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी स्थानीय सेवाको अधिकृतस्तरको कुनै खास पदलाई विशेषज्ञ पद तोक्न सक्नेछ। त्यस्तो सूचनामा सो पदलाई चाहिने विशेष योग्यता समेत खुलाउनु पर्नेछ।

(२) देहायको अवस्थामा विशेष पद सिर्जना गर्न सकिनेछ:-

- (क) कुनै कर्मचारी सरुवा भएको कार्यालयमा पुग्न काबु बाहिरको परिस्थितिले ढिला भएमा,
- (ख) कुनै कर्मचारीलाई काजमा खटाउँदा साबिक कार्यालयको कामकाज गर्न नभ्याउने भएमा,
- (ग) कुनै कर्मचारी तालिम, छात्रवृत्ति वा सेमिनारमा खटिएमा,
- (घ) कुनै कर्मचारीले एक महिनाभन्दा बढी बिदा लिई बसेमा,

(ड) ऐनको दफा १३ को उपदफा (२) बमोजिम रिक्त हुने पद माग गरी पठाइएकोमा त्यस्तो पद रिक्त नहुँदै आयोगबाट कर्मचारी सिफारिस भई आएमा।

(३) उपनियम (२) बमोजिम विशेष पद सिर्जना गर्दा सम्बन्धित कार्यपालिकाबाट निर्णय हुनु पर्नेछ।

(४) उपनियम (२) को अवस्था विद्यमान नरहेमा त्यसरी सिर्जना भएको विशेष पद स्वतः खारेज हुनेछ।

११. **कर्मचारीको अभिलेख:** (१) कर्मचारीको वैयक्तिक विवरण तथा अन्य अभिलेख प्रदेश किताबखानामा राखिनेछ।

(२) उपनियम (१) बमोजिम कर्मचारीको वैयक्तिक विवरण तथा अन्य अभिलेख अद्यावधिक गरी राख्ने प्रयोजनका लागि स्थानीय तह र सम्बन्धित कर्मचारीले समेत प्रदेश किताबखानालाई समय समयमा आवश्यक विवरण उपलब्ध गराउनु पर्नेछ।

(३) स्थानीय तहले आफ्नो मातहतका कर्मचारीको अभिलेख प्रदेश किताबखानाको अभिलेखसँग दुरुस्त हुने गरी अद्यावधिक गरी राख्नु पर्नेछ।

(४) स्थानीय तहले उपनियम (३) बमोजिम कर्मचारीको वैयक्तिक विवरण तथा अभिलेख प्रदेश किताबखानाको अभिलेखसँग दुरुस्त हुने गरी अद्यावधिक गरी राख्ने नराखेको प्रदेश किताबखानाले आवश्यकता अनुसार निरीक्षण गर्नेछ। यसरी निरीक्षण गर्दा कुनै त्रुटी फेला परेमा प्रदेश किताबखानाले त्यस्तो त्रुटी सुधार गर्न सम्बन्धित स्थानीय तहलाई सूचित गर्नेछ। यसरी सूचित गरेका त्रुटीहरू सुधार गर्नु सम्बन्धित स्थानीय तहको कर्तव्य हुनेछ। प्रदेश किताबखानाले सूचित गरेको त्रुटीहरू नब्बे दिनभित्र सुधार नगर्ने सम्बन्धित कार्यालयको प्रमुखलाई अख्तियारवालाले विभागीय कारबाही गर्नेछ।

(५) स्थानीय तहबाट प्राप्त हुन आएका कर्मचारीको अभिलेख प्रदेश किताबखानाले अद्यावधिक गरी राख्नु पर्नेछ। यसरी प्राप्त हुन आएका अभिलेख

प्रदेश किताबखानाले अद्यावधिक गरे नगरेको सम्बन्धमा मन्त्रालयले समय समयमा निरीक्षण गर्नेछ। यसरी निरीक्षण गर्दा त्रुटीहरू फेला परेमा नब्वे दिनभित्रमा त्यस्ता त्रुटीहरू सुधार गर्न मन्त्रालयले प्रदेश किताबखानालाई निर्देशन दिनेछ। यसरी दिएको निर्देशन पालना नगरेमा मन्त्रालयले प्रदेश किताबखानाका प्रमुखलाई विभागीय कारवाही गर्नेछ।

(६) उपनियम (१) बमोजिमको प्रदेश किताबखाना स्थापना नहुँदासम्म मन्त्रालयले किताबखाना सम्बन्धी कार्य गर्नेछ।

१२. **अभिलेख व्यवस्थित गर्नु पर्ने:** (१) कर्मचारीको नियुक्ति, सरुवा, पदस्थापन, औषधी उपचार तथा अध्ययन बिदा, असाधारण बिदा र बेतलबी बिदा लिएको विवरण प्रदेश किताबखानामा रहेको सम्बन्धित कर्मचारीको वैयक्तिक विवरणमा अद्यावधिक गर्नु पर्नेछ।

(२) प्रदेश किताबखाना स्थापना भई सूचना जारी भएको मितिले नब्वे दिनभित्र वैयक्तिक विवरण (सिटरोल) प्रमाणित गरी सङ्केत नम्बर प्राप्त नगर्ने कर्मचारीको तलब भत्ता भुक्तानी गरिने छैन।

(३) कर्मचारीलाई औषधी उपचारको रकम भुक्तानी दिँदा भुक्तानी दिने रकम सम्बन्धी अभिलेख प्रदेश किताबखानामा अद्यावधिक नगरी भुक्तानी दिइने छैन।

(४) अध्ययन बिदा, असाधारण बिदा र बेतलबी बिदा स्वीकृत गरी सोको जानकारी प्रदेश किताबखानामा समेत पठाउनु पर्नेछ।

(५) यस नियममा उल्लेख भएका विषयमा अभिलेख राख्ने प्रयोजनको लागि लेखी आएकोमा प्रदेश किताबखानाले अभिलेख अद्यावधिक गरी सम्बन्धित स्थानीय तहलाई जानकारी दिनु पर्नेछ।

(६) निवृत्तिभरण पाउने गरी सेवावाट अवकाश भएको कर्मचारीको सङ्केत नम्बर, नियुक्ति मिति, कुल सेवा अवधि र अवकाश भएको मिति समेत उल्लेख गरी जारी भएको निवृत्तिभरण अधिकारपत्र दुई प्रति तयार गरी एक प्रति

सम्बन्धित कर्मचारी वा निजको परिवारको सदस्यलाई उपलब्ध गराई अर्को एक प्रति आवश्यक परेका बखत प्रतिलिपि दिन सक्ने गरी सुरक्षित राख्नु पर्नेछ।

१३. **पद नभई कर्मचारी नियुक्ति गर्न नहुने:** (१) कुनै पनि कार्यालयमा पद रिक्त नभई वा पद सिर्जना नभई कर्मचारी नियुक्ति गर्नु हुँदैन।

(२) उपनियम (१) विपरीत कुनै कर्मचारी नियुक्ति गरी तलब खुवाएमा त्यसरी खुवाएको तलब रकम नियुक्ति गर्ने अधिकारीबाट असुल उपर गरिनेछ।

१४. **पद खारेज हुने:** (१) स्थानीय सेवाको कुनै पद सिर्जना वा रिक्त भएको मितिले एक वर्षसम्म स्थायी पदपूर्ति नभएमा उक्त पद स्वतः खारेज हुनेछ। यसरी खारेज भएको पद सम्बन्धी विवरण सम्बन्धित स्थानीय तहले त्यस्तो पद खारेज भएको सात दिनभित्र मन्त्रालय र प्रदेश किताबखानालाई अनिवार्य रूपले दिनु पर्नेछ। त्यस्तो विवरण प्राप्त भएपछि मन्त्रालय र प्रदेश किताबखानाले सोको अभिलेख अद्यावधिक गरी राख्नु पर्नेछ।

तर, आयोगबाट पदपूर्तिको लागि कारवाही भई रहेको र बढुवाको कारवाही सुरु भई सकेको पद खारेज हुने छैन।

(२) कुनै पदका सम्बन्धमा बढुवा वा आयोगमा पदपूर्तिको कारवाही भई रहेको जानकारी सम्बन्धित स्थानीय तहले मन्त्रालय र प्रदेश किताबखानालाई अनिवार्य रूपले दिनु पर्नेछ।

(३) उपनियम (१) बमोजिम खारेज भएका पदहरूको सूचना प्रदेश किताबखानाले मन्त्रालय र सम्बन्धित स्थानीय तहलाई दिनु पर्नेछ।

(४) उपनियम (१) बमोजिम एक वर्षसम्म रिक्त भई पद खारेज भएको विवरण नदिने अधिकारीलाई पदीय दायित्व जिम्मेवारीपूर्वक पूरा नगरेको मानी अख्तियारवालाले विभागीय सजाय गर्न सक्नेछ।

परिच्छेद-३

सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्बन्धी कार्यविधि

१५. **सर्वेक्षण पूर्व ध्यान दिनुपर्ने विषय:** (१) ऐनको दफा ८ को उपदफा (२) बमोजिम सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गर्नु पूर्व देहायका विषयमा ध्यान दिनु पर्नेछ:-

- (क) सङ्गठनको कार्य सरलीकरण र छरितो व्यवस्थापन सम्बन्धी विषय,
- (ख) स्थानीय तहको साङ्गठनिक संरचनालाई उपयुक्त आकारमा ल्याउने विषय,
- (ग) सङ्गठनलाई समसामयिक रूपमा सुदृढ, सक्षम र चुस्त दुरुस्त बनाउन आवश्यक पर्ने नीति, रणनीति, योजना र व्यवस्थापन सम्बन्धी विषय,
- (घ) सेवाग्राहीलाई उपलब्ध गराउनु पर्ने सेवा सुविधाको प्रभावकारिता अभिवृद्धि गर्ने विषय,
- (ङ) सङ्गठनलाई प्रभावकारी, कार्यमूलक तथा उपलब्धिमूलक बनाउन आवश्यक पर्ने संरचनागत पक्षसँग सम्बन्धित विषय,
- (च) कर्मचारी उत्प्रेरणा र मनोबलको अभिवृद्धिसँगै सङ्गठनको उत्पादन र उत्पादकत्व बढाउन आवश्यक पर्ने योजना वा रणनीतिसँग सम्बन्धित विषय,
- (छ) सङ्गठनलाई थप प्रभावकारी बनाउन आवश्यक पर्ने स्रोतसाधनको खोजी, प्राप्ति र प्रभावकारी परिचालन सम्बन्धी विषय,

- (ज) सङ्गठनको योजना, कार्यक्रम, कर्मचारी व्यवस्था, समन्वय, बजेट, नियन्त्रण, निर्देशन, सुपरिवेक्षण, सङ्गठनात्मक सञ्चार एवं सूचना प्रविधि सम्बन्धी विविध विषय।

१६. सर्वेक्षणको स्वरूप: सर्वेक्षणको स्वरूप संक्षिप्त र विस्तृत गरी दुई प्रकारको हुनेछः-

(१) संक्षिप्त सर्वेक्षण:

- (क) मौजुदा सङ्गठनमा महाशाखा, शाखा वा एकाइ थपघट नगरी केवल एक वा दुई दरबन्दी थपघट गर्नु परेमा, सङ्गठन र संरचना यथावत राखी दरबन्दी कटौती गर्नु परेमा वा सङ्गठनको कार्यप्रणाली र व्यवस्थापनमा आंशिक सुधार गर्नु परेमा संक्षिप्त सर्वेक्षण गर्नु पर्नेछ।
- (ख) सङ्गठनको कार्य क्षमता, कार्य प्रभावकारिता र कार्यशैलीमा सुधार गर्ने उद्देश्यले संक्षिप्त रूपमा सर्वेक्षण गर्दा कुनै दरबन्दी, शाखा वा एकाइ थप नगरी नहुने अवस्थामा कार्यबोझ कम भएका सम्बन्धित स्थानीय तह वा मातहत निकायको दरबन्दी, शाखा वा एकाइ कटौती वा आन्तरिक रूपमा समायोजन गर्न सकिने भए त्यसतर्फ समेत ध्यान दिई सिफारिस गर्नु पर्नेछ।
- (ग) संक्षिप्त सर्वेक्षण गर्दा नियम २२ बमोजिम गठित समितिले मौजुदा सङ्गठन तथा दरबन्दी संरचना, कार्य प्रणाली, कार्यबोझ एवं कार्य विवरणको विश्लेषण गरी मौजुदा सङ्गठन संरचना, दरबन्दी

व्यवस्थापन तथा कार्य प्रणालीमा गर्नु पर्ने तर सङ्गठनमा व्यापक हेरफेर नहुने र अधिक आर्थिक दायित्व बहन गर्नु नपर्ने अवस्थालाई सुनिश्चित गरी कार्य प्रणाली, व्यवस्थापकीय शैली, दरबन्दी तथा सङ्गठन संरचनामा सुधार गर्नु पर्ने कारण र औचित्य स्पष्ट रूपमा खोली सुझावहरू सिफारिस गर्नु पर्नेछ।

(२) विस्तृत सर्वेक्षण:

नयाँ शाखा वा इकाई वा कार्यालयको स्थापना, मौजुदा सङ्गठनको संरचना, दरबन्दी तथा व्यवस्थापनमा हेरफेर, थपघट, समायोजन तथा सुधार गर्नुपर्ने अवस्थामा विस्तृत सर्वेक्षण गर्नु पर्नेछ।

१७. **सर्वेक्षणका आधारहरू:** संक्षिप्त वा विस्तृत सर्वेक्षण गर्दा देहाय बमोजिमका आधारहरू लिनु पर्नेछ:-

- (क) सङ्गठनको कार्यक्रम,
- (ख) सङ्गठनको कार्यबोझ,
- (ग) सङ्गठनको कार्यप्रकृति,
- (घ) सङ्गठनको वित्तीय अवस्था,
- (ङ) सङ्गठनको जनशक्ति।

१८. **कार्यक्रमको विश्लेषण:** सङ्गठनसँग सम्बन्धित वा सङ्गठनले गर्नु पर्ने भनी वा सङ्गठनको जिम्मेवारीभित्र राखी संविधान, कानून, स्थानीय तहको नीति, कार्यक्रम, बजेट, आवधिक योजना तथा यस्ता कुनै आधिकारिक दस्तावेजमा उल्लेख भए बमोजिम नयाँ सङ्गठनको आवश्यकता वा मौजुदा सङ्गठनको कार्यक्रममा वृद्धि हुन गएमा सो को अवस्था विश्लेषण गरी कार्यक्रम कार्यान्वयन गर्न आवश्यक पर्ने सांगठनिक ढाँचा तथा आवश्यक पर्ने जनशक्ति तय गर्नु पर्नेछ। कार्यक्रमहरू

घटेको सन्दर्भमा सोही अनुपातमा सांगठनिक ढाँचा तथा दरबन्दी घटाउनेतर्फ विश्लेषण गर्नु पर्नेछ।

१९. **कार्यबोझ विश्लेषण:** (१) सङ्गठनको कार्यबोझको आधारमा दरबन्दी तय गरी कार्यबोझ विश्लेषण गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम कार्यबोझ विश्लेषण गर्दा मापदण्ड तथा सूचक बनाई वास्तविक रूपमा आवश्यक पर्ने कर्मचारी यकिन गर्न प्रश्नावली, तथ्याङ्क सङ्कलन तथा विश्लेषण र अवलोकन जस्ता विधिहरूको प्रयोग गर्न सकिनेछ।

२०. **कार्य प्रकृतिको विश्लेषण:** (१) दरबन्दी संख्या यकिन गर्दा भौगोलिक क्षेत्र, कामको प्रकृति र गहनताको आधारमा कार्य प्रकृतिको विश्लेषण गर्नुपर्नेछ।

(२) उपनियम (१) बमोजिम कार्य प्रकृतिको विश्लेषण गर्दा संगठनको कार्यक्रम, कार्यबोझ विश्लेषण, दरबन्दी थप गर्नु पर्नाको औचित्य तथा उपलब्ध हुन सक्ने मानव स्रोत समेतको विवेचना गर्नुपर्नेछ।

२१. **वित्तीय स्रोतको विश्लेषण:** नयाँ सङ्गठन स्थापना गर्दा वा मौजुदा सङ्गठन, दरबन्दी तथा व्यवस्थापनमा परिवर्तन गर्दा प्रस्तावित सङ्गठनको लागि आवश्यक पर्ने वित्तीय स्रोतको विश्लेषण गर्नु पर्नेछ।

२२. **सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण समितिको गठन:** (१) स्थानीय तहले नयाँ सङ्गठन स्थापना वा मौजुदा सङ्गठनमा परिवर्तनका लागि सर्वेक्षण गर्न आवश्यक देखेमा देहाय बमोजिमको सर्वेक्षण समिति गठन गर्नु पर्नेछ:-

- | | | | | |
|-----|-----------------------------|--------|--------|------------|
| (क) | प्रमुख प्रशासकीय अधिकृत | - | संयोजक | |
| (ख) | प्रशासन महाशाखा/शाखा प्रमुख | - | सदस्य | |
| (ग) | आर्थिक प्रशासन शाखा प्रमुख | - | सदस्य | |
| (घ) | संयोजकले | तोकेको | - | सदस्य सचिव |

अधिकृतस्तरको कर्मचारी

(२) उपनियम (१) बमोजिमको समितिको बैठकमा आवश्यकता अनुसार विषय विज्ञ वा सरोकारवालालाई आमन्त्रण गर्न सकिनेछ।

२३. **प्रतिवेदनको ढाँचा:** (१) नियम २२ को उपनियम (१) बमोजिमको समितिले आवश्यकता अनुसार संक्षिप्त वा विस्तृत सर्वेक्षण गरी कार्यक्रम, कार्यबोझ तथा कार्य प्रकृतिको विश्लेषण सहित सांगठनिक ढाँचा तथा दरबन्दी प्रस्ताव गरी सम्बन्धित कार्यपालिका समक्ष प्रतिवेदन पेश गर्नु पर्नेछ।

(२) सङ्गठन संरचनामा सिर्जना हुने पदको सेवा, समूह तथा उपसमूह ऐन बमोजिम हुनु पर्नेछ।

(३) सङ्गठन संरचनामा सिर्जना हुने पदको पदनाम प्रदेश किताबखानामा दर्ता भएका पदनामसँग मिल्ने हुनु पर्नेछ।

(४) सङ्गठन संरचनामा सिर्जना हुने पदको पदनाम नयाँ राख्नुपर्ने देखिएमा मन्त्रालयको सहमति लिनुपर्नेछ।

(५) सर्वेक्षण गरी पेश गरिने प्रतिवेदनको ढाँचा अनुसूची-५ मा उल्लेख भए बमोजिम हुनेछ।

परिच्छेद-४

पदपूर्ति र पदाधिकार

२४. **स्थायी कर्मचारी माग गर्ने:** (१) ऐनको दफा १३ को उपदफा (१) बमोजिम सम्बन्धित स्थानीय तहले रिक्त पद पूर्तिको लागि आयोगमा माग फाराम भरी पठाउनु पर्नेछ र सोको जानकारी मन्त्रालयलाई समेत दिनु पर्नेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि फाजिलमा रहेका सम्बन्धित सेवा, समूह वा उपसमूहका कर्मचारीलाई रिक्त पदमा मिलान गरेर मात्र बाँकी पदमा पदपूर्तिका लागि माग गर्नु पर्नेछ।

(३) ऐनको दफा १३ को उपदफा (२) बमोजिम आर्थिक वर्षभित्र रिक्त हुने पद माग गर्दा पद रिक्त हुने आधार र कारण स्पष्ट रूपमा उल्लेख गरी

पठाउनु पर्नेछ। गलत विवरण राखी पदपूर्तिको लागि माग गर्ने अधिकारीलाई विभागीय सजाय हुनेछ।

२५. **रिक्त हुने पदको विवरण प्रकाशन गर्ने:** प्रदेश किताबखानाले चालु आर्थिक वर्ष भरीमा अनिवार्य अवकाश हुने कर्मचारीको विवरण साउन महिनाभित्रमा तयार गरी आफ्नो वेबसाइटमा प्रकाशन गर्नु पर्नेछ।

२६. **पदपूर्ति प्रतिशतको आधारमा पदसङ्ख्या निर्धारण:** (१) नियम २४ बमोजिम कर्मचारी माग सम्बन्धी विवरण प्राप्त भएपछि आयोगले रिक्त पदमध्ये ऐनको दफा १० बमोजिम खुला प्रतियोगिता, अन्तर तह प्रतियोगिता र बढुवाद्वारा पूर्ति हुने प्रतिशतको आधारमा पदसङ्ख्या निर्धारण गर्नेछ।

(२) उपनियम (१) बमोजिम पदसङ्ख्या निर्धारण गर्दा ऐनको दफा १० को उपदफा (१) र (२) बमोजिम खुला प्रतियोगिताद्वारा पूर्ति हुने पदसङ्ख्यामध्ये ऐनको दफा ११ को उपदफा (१) बमोजिम पूर्ति हुने पदसङ्ख्या समेत निर्धारण गर्नु पर्नेछ।

(३) उपनियम (१) र (२) बमोजिम प्रतिशत निर्धारण गर्दा स्थानीय तहहरूबाट माग भएका रिक्त दरबन्दीको कुल संख्याको आधारमा गर्नु पर्नेछ।

(४) ऐनको दफा ११ को उपदफा (१) बमोजिम छुट्याइएका पदमा दरखास्त दिँदा देहायका आधारमा दिनु पर्नेछ:-

(क) आदिवासी/जनजातिको हकमा नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिको सूचीको आधारमा,

तर, नेपाल आदिवासी/जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐनमा सूचीकृत भएको जातिभित्र एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट

- सूचीकृत भएको जातिभिन्नको थर भनी प्रमाणित गराई दरखास्तसाथ पेश गर्नु पर्नेछ।
- (ख) दलितको हकमा राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिको सूचीको आधारमा,
तर, राष्ट्रिय दलित आयोगबाट सूचीकृत भएको जातिभिन्न एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभिन्नको थर भनी प्रमाणित गराई दरखास्तसाथ पेश गर्नु पर्नेछ।
- (ग) थारूको हकमा थारू आयोगबाट सूचीकृत भएको जातिको सूचीको आधारमा,
तर, थारू आयोगबाट सूचीकृत भएको जातिभिन्न एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभिन्नको थर भनी प्रमाणित गराई दरखास्तसाथ पेश गर्नु पर्नेछ।
- (घ) मधेशीको हकमा मधेशी आयोगबाट सूचीकृत भएको जातिको सूचीको आधारमा,
तर, मधेशी आयोगबाट सूचीकृत भएको जातिभिन्न एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभिन्नको थर

भनी प्रमाणित गराई दरखास्तसाथ पेश गर्नु पर्नेछ।

(ड) मुस्लिमको हकमा मुस्लिम आयोगबाट सूचीकृत भएको जातिको सूचीको आधारमा,

तर, मुस्लिम आयोगबाट सूचीकृत भएको जातिभिन्न एकभन्दा बढी थरहरू भएमा सम्बन्धित स्थानीय तहको सिफारिसमा प्रमुख जिल्ला अधिकारीबाट सूचीकृत भएको जातिभिन्नको थर भनी प्रमाणित गराई दरखास्तसाथ पेश गर्नु पर्नेछ।

(च) अपाङ्गता भएका व्यक्तिको हकमा प्रचलित कानून बमोजिम अपाङ्गता परिचयपत्र प्राप्त गरेको आधारमा।

२७. **नियुक्ति गर्ने प्रक्रिया:** ऐनको दफा १२ बमोजिम आयोगबाट खुला प्रतियोगिताद्वारा सिफारिस भएका उम्मेदवारलाई सिफारिस पत्र दाखिला भएको मितिले पन्ध्र दिनभित्र अख्तियारवालाले नियुक्ति गर्नु पर्नेछ र यस्तो नियुक्तिको सूचना छिटो साधनद्वारा सम्बन्धित उम्मेदवारलाई दिनु पर्नेछ। सम्बन्धित उम्मेदवारले नियुक्तिको सूचना नपाएमा वा सूचना फिर्ता आएमा सार्वजनिक पत्रपत्रिकामा तीस दिनको म्याद दिई सम्बन्धित उम्मेदवारलाई नियुक्ति पत्र बुझ्न आउन सूचना प्रकाशन गरिनेछ। सो म्यादभित्र पनि नियुक्ति पत्र बुझ्न नआएमा वैकल्पिक उम्मेदवारलाई योग्यताक्रम अनुसार नियुक्ति गर्न सकिनेछ। यसरी गरिएको नियुक्तिको सूचना आयोगमा पठाउनु पर्नेछ।

२८. **नियुक्ति पत्र दिने वा रद्द गर्ने:** (१) देहायको अधिकारीले देहायका कर्मचारीलाई नियुक्ति गरेको वा नियुक्ति रद्द गरेको पत्र दिनेछ:-

(क) अधिकृत तहको कर्मचारीलाई — कार्यपालिका,

(ख) सहायक तहका कर्मचारीलाई — प्रमुख प्रशासकीय अधिकृत।

(२) उपनियम (१) बमोजिम कुनै कर्मचारीलाई अनुसूची-६ बमोजिम नियुक्ति पत्र दिँदा सम्बन्धित अधिकारीले निजले पद बहाली गर्नु पर्ने मिति समेत तोक्न सक्नेछ। पद बहाली गर्नको निमित्त कुनै खास मिति तोकिएको भए सोही मितिमा र कुनै मिति नतोकिएकोमा त्यस्तो नियुक्ति पत्र बुझ्निएको मितिले पैंतीस दिनभित्र सम्बन्धित कर्मचारीले पद बहाली गर्नु पर्नेछ।

(३) काबु बाहिरको परिस्थिति परेको सप्रमाण जानकारी दिएमा बाहेक उपनियम (२) बमोजिमको म्यादभित्र पद बहाली नगर्ने कर्मचारीको नियुक्ति पत्र नियुक्ति दिने अधिकारीले रद्द गर्न सक्नेछ। त्यसरी नियुक्ति पत्र रद्द गरिएको जानकारी आयोगलाई दिनु पर्नेछ।

(४) सहायक तहका कर्मचारीलाई उपनियम (१) बमोजिम दिइने नियुक्ति पत्रमा ऐनको दफा २४ को उपदफा (२) को प्रयोजनका लागि आयोगले सिफारिस गरेको स्थानीय तहमा दुई वर्ष पूरा हुने मिति समेत उल्लेख गर्नु पर्नेछ।

२९. **निरोगिताको प्रमाणपत्र पेश गर्नु पर्ने:** नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहबाट गठित सरकारी अस्पतालमा कार्यरत चिकित्सकबाट प्रमाणित भएको अनुसूची-७ बमोजिमको निरोगिताको प्रमाणपत्र पेश नगरी कुनै पनि व्यक्तिलाई स्थानीय सेवाको पदमा स्थायी नियुक्ति गरिने छैन।

तर, सरकारी सेवामा कार्यरत कर्मचारी स्थानीय सेवाको पदमा नियुक्ति हुन निरोगिताको प्रमाणपत्र पेश गर्नु पर्ने छैन।

३०. **शपथ ग्रहण:** (१) स्थानीय सेवाको पदमा पहिलो पटक नियुक्त हुने प्रत्येक कर्मचारीले अनुसूची-८ बमोजिम शपथ ग्रहण गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको शपथ ग्रहण प्रमुख प्रशासकीय अधिकृतले गराउनेछ।

(३) कर्मचारीले गरेको शपथ ग्रहणको एक प्रति प्रदेश किताबखानामा पठाउनु पर्नेछ र अर्को प्रति सो कर्मचारी कार्यरत रहेको स्थानीय तहमा राख्नु पर्नेछ।

३१. **सेवाबाट हटाइएका कर्मचारीले सफाइ पाएमा पदस्थापन गर्ने:** (१) सेवाबाट हटाइएका कुनै कर्मचारीले अदालतको निर्णयबाट निजको सेवा पुनर्स्थापित हुने भएमा सोको निर्णयको सूचना पाएको पैंतिस दिनभित्र सम्बन्धित स्थानीय तहमा हाजिर हुन जानु पर्नेछ।

(२) उपनियम (१) को म्यादभित्र हाजिर हुन नजाने कर्मचारीलाई पदस्थापन गरिने छैन।

३२. **वैयक्तिक विवरण फाराम (सिटरोल) र किताब दर्ता:** (१) प्रमुख प्रशासकीय अधिकृतले प्रत्येक कर्मचारीको अनुसूची-९ बमोजिम चार प्रति वैयक्तिक विवरण तयार गराउनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको वैयक्तिक विवरण नयाँ नियुक्त हुने कर्मचारी र यो नियमावली प्रारम्भ हुँदाका बखत वैयक्तिक विवरण नभरेका कर्मचारीले यो नियमावली प्रारम्भ भएको मितिले साठी दिनभित्र भरी सम्बन्धित कार्यालयमा पेश गर्नु पर्नेछ। यसरी पेश भएको वैयक्तिक विवरण प्रदेश किताबखाना स्थापना भई जारी भएको सूचनाको म्यादभित्र दर्ताका लागि पठाउनु पर्नेछ।

(३) प्रदेश किताबखाना स्थापना भएपछि नयाँ नियुक्त हुने कर्मचारीले उपनियम (१) बमोजिमको वैयक्तिक विवरण तीस दिनभित्र भरी प्रदेश किताबखानामा दर्ता गर्नु पर्नेछ।

(४) उपनियम (२) बमोजिम दर्ता भएको वैयक्तिक विवरणको एक प्रति प्रदेश किताबखानामा, एक प्रति मन्त्रालयमा, एक प्रति कार्यरत स्थानीय तहमा र एक प्रति सम्बन्धित कर्मचारी आफैले राख्नु पर्नेछ।

(५) उपनियम (३) बमोजिम कर्मचारी बहाल रहेको स्थानीय तहमा राखिएको वैयक्तिक विवरण सो कर्मचारी अन्यत्र सरुवा भएमा अविलम्ब सोही स्थानीय तहमा पठाउनु पर्नेछ।

(६) उपनियम (२) र (३) बमोजिम दर्ताका लागि प्राप्त हुन आएको कर्मचारीको वैयक्तिक विवरण प्रदेश किताबखानाले दर्ता गरी त्यस्तो कर्मचारीको जन्ममिति र ऐनको दफा ५८ बमोजिम अनिवार्य अवकाश हुने मिति समेत किटान गरी वैयक्तिक विवरण प्रमाणित गरी राख्नु पर्नेछ र यसरी जन्ममिति र उमेर प्रमाणित गर्ने प्रयोजनको लागि प्रदेश किताबखानाले आवश्यक परेमा सम्बन्धित कर्मचारीसँग आवश्यक सक्कल प्रमाण समेत पेश गर्न लगाउन सक्नेछ।

(७) कर्मचारीले आफ्नो वैयक्तिक विवरणमा कुनै विवरण समावेश गर्नु परेमा त्यस्तो विवरण आफू कार्यरत स्थानीय तह मार्फत् प्रदेश किताबखानामा पठाउनु पर्नेछ र त्यसरी प्राप्त विवरण प्रदेश किताबखानाले सम्बन्धित कर्मचारीको वैयक्तिक विवरणमा समावेश गरी सोको जानकारी सम्बन्धित कर्मचारी र स्थानीय तहलाई दिनु पर्नेछ।

३३. आयोगबाट निर्धारित कार्यविधि नपुऱ्याइ नियुक्ति गर्न नहुने: (१) आयोगबाट प्रत्यायोजित अधिकार बमोजिम नियुक्ति हुने पदमा नियुक्ति गर्दा नियुक्ति गर्ने अधिकारीले त्यस्तो पदको सम्बन्धमा विज्ञापन गरी आयोगबाट निर्धारित प्रक्रिया र शर्तको पालना गरेर मात्र नियुक्ति गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम नियुक्ति हुने पदमा निर्धारित प्रक्रिया र शर्तको पालना नगरी नियुक्ति गरेको देखिई आयोगबाट अनियमित नियुक्ति भएको भनी लेखी आएमा त्यस्तो व्यक्तिलाई एक महिनाभित्र सो पदबाट हटाउनु पर्नेछ।

(३) उपनियम (१) बमोजिम नियुक्ति गर्दा निर्धारित प्रक्रिया र शर्तको पालना नगरी नियुक्ति गरेमा त्यसरी नियुक्ति गर्ने अधिकारीलाई अख्तियारवालाले विभागीय सजाय गर्नेछ।

परिच्छेद-५

श्रेणीविहिन पद सम्बन्धी व्यवस्था

३४. श्रेणीविहिन पदमा कार्यरत कर्मचारीलाई तहमा कायम गरिने: (१) ऐनको दफा ५ को उपदफा (२) बमोजिम यो नियमावली प्रारम्भ हुँदाका बखत देहायको श्रेणीविहिन पदमा कार्यरत कर्मचारीलाई देहाय बमोजिमको तहमा कायम गरिनेछः-

- (क) कार्यालय सहयोगी वा सो सरहका पदमा कार्यरत कर्मचारीलाई — सहायक प्रथम तहमा,
- (ख) सवारी चालक वा सो सरहका पदमा कार्यरत कर्मचारीलाई — सहायक दोस्रो तहमा,
- (ग) इलेक्ट्रिसियन/प्लम्बर वा सो सरहका श्रेणीविहिन पदमा कार्यरत कर्मचारीलाई — सहायक तेस्रो तहमा।

(२) उपनियम (१) बमोजिमको तहमा कायम हुने कर्मचारीले साबिकमा खाइपाइ आएको तलब घट्ने छैन।

(३) सम्बन्धित प्रमुख प्रशासकीय अधिकृतले उपनियम (१) बमोजिम तह कायम गरिदिनेछ।

३५. स्तरवृद्धि: यो नियम प्रारम्भ भएपछि ऐनको दफा ३९ को उपदफा (१) बमोजिम सहायक प्रथमदेखि सहायक तेस्रो तहसम्मका कर्मचारीको स्तरवृद्धि गर्दा सोही दफाको उपदफा (३) बमोजिमको सेवा अवधि पूरा भएपछि लागू हुने गरी स्तरवृद्धि गरिनेछ।

तर, ऐनको दफा ३९ बमोजिम सजायको अभिलेख रहेकोमा सोको समयवाधि समाप्त भएपछि लागू हुने गरी स्तरवृद्धि गर्नु पर्नेछ।

परिच्छेद-६

पदस्थापन र सरुवा

३६. **पदस्थापन सम्बन्धी व्यवस्था:** (१) ऐनको दफा १० अनुसार खुला, अन्तर तह तथा बढुवाद्वारा सिफारिस भएका कर्मचारीको सुरु पदस्थापना गर्दा त्यस्ता कर्मचारीलाई रिक्त पदहरूको जानकारी गराई निजहरूको रुचि तथा चाहनाको प्राथमिकताक्रम कायम गर्न लगाई सिफारिस योग्यताक्रम अनुसार पदस्थापन गरिनेछ।

(२) यस नियम बमोजिम पदस्थापन भई हाजिर हुन आएको कर्मचारीलाई सम्बन्धित स्थानीय तहको प्रमुख प्रशासकीय अधिकृतले हाजिर गराई सात दिनभित्र कार्य विवरण सहित जिम्मेवारी तोक्नु पर्नेछ। त्यस्तो अवधिभित्र जिम्मेवारी नतोक्ने सम्बन्धित प्रमुख प्रशासकीय अधिकृतलाई विभागीय कारबाही हुनेछ।

३७. **कार्य सम्पादन सम्झौता सम्बन्धी व्यवस्था:** (१) ऐनको दफा ७ को उपदफा (३) बमोजिम देहायका अधिकारी बीच कार्य सम्पादन सम्झौता गर्न सकिनेछ:-

- (क) कार्यपालिका र प्रमुख प्रशासकीय अधिकृत बीचमा,
- (ख) प्रमुख प्रशासकीय अधिकृत र महाशाखा/शाखा/इकाई कार्यालय प्रमुख बीचमा,
- (ग) महाशाखा/शाखा/इकाई कार्यालय प्रमुख र मातहत कर्मचारी बीचमा।

(२) उपनियम (१) बमोजिमको कार्य सम्पादन सम्झौतामा देहाय बमोजिमका विषयहरू खुलाइएको हुनु पर्नेछ:-

- (क) स्थानीय तह वा आयोजना वा कार्यालयको लक्ष्य,
- (ख) लक्ष्य हासिल गर्न आवश्यक पर्ने बजेट, जनशक्ति र अन्य साधन स्रोत,
- (ग) लक्ष्य हासिल गर्ने समय सीमा,

- (घ) प्राप्त हुनु पर्ने नतिजा वा अपेक्षित उपलब्धि,
- (ङ) कार्य सम्पादन मूल्याङ्कन सूचक,
- (च) कार्य सम्पादन सम्झौता रद्द गर्न सकिने अवस्था,
- (छ) कार्य सम्पादन सम्झौता कार्यान्वयनको लागि आवश्यक अधिकार,
- (ज) कार्य सम्पादन सम्झौताका शर्त,
- (झ) अन्य आवश्यक कुरा।

(३) कार्य सम्पादन सम्झौता अनुसारको कार्य भए नभएको बारेमा सम्बन्धित कार्यपालिका, प्रमुख प्रशासकीय अधिकृत र महाशाखा/शाखा/इकाई कार्यालय प्रमुखले नियमित रूपमा अनुगमन गर्नेछ।

(४) कार्य सम्पादन सम्झौता बमोजिमको कामको वार्षिक समीक्षा गर्न देहाय बमोजिमको समिति रहनेछः-

- (क) प्रमुख/अध्यक्ष, सम्बन्धित स्थानीय तह -संयोजक
- (ख) सम्बन्धित जिल्लाको जिल्ला समन्वय अधिकारी -सदस्य
- (ग) सम्बन्धित जिल्लाको प्रदेश लेखा इकाईको प्रमुख -सदस्य
- (घ) प्रमुख प्रशासकीय अधिकृत -सदस्य सचिव

(५) उपनियम (४) बमोजिमको समितिले आफ्नो बैठकमा आवश्यकता अनुसार पदाधिकारी तथा कर्मचारीलाई आमन्त्रण गर्न सक्नेछ।

(६) काबु बाहिरको परिस्थिति परेमा बाहेक कार्य सम्पादन सम्झौता बमोजिम उत्तमस्तरमा काम सम्पन्न गर्न नसकेमा त्यस्तो महाशाखा/शाखा/इकाई/कार्यालय प्रमुख वा आयोजना प्रमुखलाई दुई वर्षसम्म कुनै पनि प्रमुख पदको विशेष जिम्मेवारी दिइने छैन।

(७) महाशाखा/शाखा/इकाई/कार्यालय प्रमुख वा आयोजना प्रमुखले एक पटकभन्दा बढी उपनियम (६) बमोजिम काम सम्पन्न गर्न नसकेमा निजलाई विभागीय सजाय गर्न सकिनेछ।

तर, उपनियम (६) बमोजिम एक पटक विशेष जिम्मेवारीको पदबाट हटेको कर्मचारीले निश्चित समयपछि पुनः त्यस्तो जिम्मेवारी प्राप्त गरी सन्तोषजनक कार्य प्रगति देखाएमा यस नियम बमोजिमको विभागीय सजायको आधारको रूपमा सोभन्दा पहिलेको विशेष जिम्मेवारी पाएको अवधिको कार्य सम्पादनको प्रगतिको न्यूनतालाई गणना गरिने छैन।

(८) कार्य सम्पादन सम्झौताका शर्त र वार्षिक समीक्षाको विवरण त्यस्तो कार्य सम्पन्न भएको तीस दिनभित्र सार्वजनिक गर्नु पर्नेछ।

(९) कार्य सम्पादन सम्झौतालाई व्यवस्थित गर्न प्रदेश सरकारले आवश्यकता अनुसार निर्देशिका बनाई जारी गर्न सक्नेछ।

३८.

स्थानीय तहभित्र सरुवा सम्बन्धी व्यवस्था: (१) ऐनको दफा २३ बमोजिम प्रमुख प्रशासकीय अधिकृतले आफ्नो स्थानीय तहभित्रको कर्मचारीलाई सामान्यतया एक वर्ष अवधि पूरा भएपछि फरक भौगोलिक स्थानको अनुभव दिलाउने गरी सरुवा गर्न सक्नेछ।

(२) उपनियम (१) बमोजिम सरुवा गर्दा असोज महिनामा गर्नु पर्नेछ।

(३) उपनियम (१) र (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि देहायको अवस्थामा प्रमुख प्रशासकीय अधिकृतले जुनसुकै समयमा सरुवा गर्न सक्नेछ:

- (क) कुनै कर्मचारीलाई विशेष जिम्मेवारी दिनु परेमा,
- (ख) कुनै कर्मचारीलाई निज कार्यरत महाशाखा/शाखा/इकाई/ कार्यालयमा राखी राख्न नहुने मनासिब कारण भएमा,
- (ग) कुनै कर्मचारीलाई विभागीय सजाय गर्नु परेमा,

(घ) दरबन्दी समायोजन गर्न सक्ने अवस्था नरहेमा।

३९. अन्तर स्थानीय तह सरुवाको समय तालिका र सरुवाका आधारहरू: (१) कर्मचारीलाई ऐनको दफा २४ अनुसार सरुवा गर्दा मन्त्रालयले भदौ महिनामा गर्नु पर्नेछ।

तर, कुनै स्थानीय तहमा रिक्त हुन गएको पदमा तोकिएको समय तालिका बाहेकको समयमा मन्त्रालयले सरुवा गर्न सक्नेछ।

(२) “क” वर्गको भौगोलिक क्षेत्रमा दुई वर्ष सेवा गरेको कर्मचारीलाई निजले माग गरेको अवस्थामा बाहेक “क” वा “ख” वर्गको भौगोलिक क्षेत्रमा सरुवा गरिने छैन।

(३) “घ” वर्गको भौगोलिक क्षेत्रमा दुई वर्ष सेवा गरिसकेको कर्मचारीलाई सरुवा गर्दा अनिवार्य “क” वा “ख” वर्गको भौगोलिक क्षेत्रमा सरुवा गरिने छ।

(४) त्रिपन्न वर्ष उमेर पुगेको कर्मचारीलाई निजले मागेमा बाहेक “क” वर्गको भौगोलिक क्षेत्रमा सरुवा गरिने छैन।

(५) सहायक तहमा कार्यरत कर्मचारीलाई घर पायक जिल्लामा सरुवा गर्न प्राथमिकता दिइनेछ।

(६) स्थानीय सेवामा कार्यरत कर्मचारीको पति पत्नी दुवै सरकारी सेवामा भए एउटै जिल्लामा सरुवा गर्न प्राथमिकता दिइनेछ।

(७) उमेरको कारणबाट अनिवार्य अवकाश हुन एक वर्ष वा सोभन्दा कम अवधि बाँकी रहेको कर्मचारीलाई निजले मागेको अवस्थामा बाहेक सरुवा गरिने छैन।

(८) ऐनको दफा २४ को उपदफा (२) बमोजिमको अवधि नपुगी मन्त्रालयले कुनै कर्मचारीको सरुवा गर्नु पर्दा देहायमा उल्लिखित आधारमा मात्र सरुवा गर्नु पर्नेछ। यसरी सरुवा गर्दा अवधि नपुगी सरुवा गर्नुको आधार सरुवा पत्रमा उल्लेख गर्नु पर्नेछ।

- (क) कुनै स्थानमा कार्यरत कर्मचारी अशक्त भई सो स्थानमा निजको उपचार हुन नसक्ने व्यहोरा नेपाल सरकार वा प्रदेश सरकारद्वारा तोकिएको मेडिकल बोर्डले सिफारिस गरेमा,
- (ख) कुनै कर्मचारीलाई विशेष जिम्मेवारी दिनु परेमा,
- (ग) कुनै कर्मचारीलाई विभागीय सजाय गर्नु परेमा,
- (घ) कुनै कर्मचारीलाई निज कार्यरत स्थानीय तहमा राखी राख नहुने मनासिब कारण भएमा,
- (ङ) दरबन्दी समायोजन गर्न सक्ने अवस्था नरहेमा।

(९) उपनियम (८) को खण्ड (ख) को प्रयोजनको लागि विशेष जिम्मेवारी दिनको लागि सरुवा गर्दा विशेष प्रकृतिको आयोजना वा कार्यालय वा आयोगको प्रमुख पदको जिम्मेवारी दिनु पर्ने अवस्था भएको व्यहोरा उल्लेख गरिएको हुनु पर्नेछ।

(१०) उपनियम (८) को खण्ड (घ) अनुसार कार्यालयमा राखी राख उपयुक्त नभएको कर्मचारीलाई सरुवा गर्दा निजको कुन काम र आचरणबाट सो स्थानीय तहमा राखी राख उपयुक्त नभएको हो सोको स्पष्ट कारण सहित सम्बन्धित प्रमुख प्रशासकीय अधिकृतबाट लेखी आएपछि मनासिब देखेमा मन्त्रालयले सरुवा गर्नेछ।

(११) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि सहायक तहका कर्मचारीलाई आयोगबाट जुन स्थानीय तहमा सिफारिस गरिएको हो सो स्थानीय तह बाहेक दुई वर्षसम्म अन्यत्र सरुवा गरिने छैन।

(१२) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कर्मचारीको एक पटक सरुवा भई अवधि पूरा भएपछि उपनियम (१) बमोजिम मन्त्रालयले सरुवा गर्ने तालिका अनुसारको एक अवधि पूरा नभई त्यस्तो कर्मचारीको सरुवा गर्ने छैन।

(१३) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि कर्मचारीलाई निजभन्दा कनिष्ठ कर्मचारीको मातहतमा रहने गरी सरुवा वा पदस्थापन गरिने छैन।

(१४) यस नियममा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि रिक्त पदपूर्तिको लागि माग फाराम भरी पठाई सकेपछि त्यस्तो पदमा सरुवा गरी पदपूर्ति गरिने छैन।

(१५) कुनै पनि कर्मचारीलाई सरुवा भएको स्थानीय तहमा हाजिर नभई अर्को स्थानीय तहमा सरुवा गरिने छैन।

(१६) सरुवा माग गर्ने निवेदन पत्रको ढाँचा अनुसूची-१० बमोजिम हुनेछ।

(१७) यो नियमको अधीनमा रही कर्मचारीको सरुवालार्ई चक्रीय र अनुमानयोग्य बनाउन मन्त्रालयले कार्यविधि बनाई लागू गर्न सक्नेछ।

४०. **सरुवा सम्बन्धी विवरण:** कर्मचारीलाई सरुवा गर्ने प्रयोजनका लागि मन्त्रालयले साउन महिनामा अनुसूची-११ बमोजिमको कर्मचारी र दरबन्दी विवरण स्थानीय तहसँग माग गरी अद्यावधिक गरी राख्नु पर्नेछ।

४१. **सरुवा गर्ने कार्यविधि:** (१) कर्मचारीको सरुवाका लागि मन्त्रालयले अनुसूची-१२ बमोजिमको विवरण अद्यावधिक गरी राख्नु पर्नेछ।

(२) कर्मचारीलाई सरुवा गर्दा देहायको कार्यविधि अपनाउनु पर्नेछ:-

(क) कर्मचारीलाई एक ठाउँबाट अर्को ठाउँमा सरुवा गर्दा कर्मचारी कार्यरत स्थानीय तह र भौगोलिक क्षेत्र, कार्यरत अवधि, सरुवा प्रस्ताव गरिएको स्थानीय तह र भौगोलिक क्षेत्र, सरुवा अवधि तथा सरुवा गर्नु पर्ने कारण समेत सरुवा गर्ने निर्णयमा खुलाउनु पर्नेछ।

- (ख) कर्मचारीलाई सरुवा गर्ने निर्णय भएपछि सरुवा हुने कर्मचारीलाई यस्तो निर्णय भएको तीन दिनभित्र अनुसूची-१३ बमोजिमको सरुवापत्र जारी गरी सक्नु पर्नेछ। यस्तो सरुवा पत्र प्राप्त भएपछि सम्बन्धित स्थानीय तहले नियम ४२ बमोजिमको म्यादभित्र अनुसूची-१४ बमोजिमको रमानापत्र दिनु पर्नेछ।
- (ग) सरुवा भएको कुनै कर्मचारीलाई खण्ड (ख) बमोजिमको म्यादभित्र रमाना नदिई निज सरुवा भई सकेको स्थानीय तहबाट तलब भत्ता भुक्तानी दिएमा रमाना दिनुपर्ने म्यादभन्दा बढी अवधिको त्यस्ता कर्मचारीले खाएको तलबभत्ता समेत त्यसरी रमाना नदिई तलबभत्ता भुक्तानी दिने प्रमुख प्रशासकीय अधिकृत र आर्थिक प्रशासन शाखा प्रमुखबाट दामासाहीले असुल उपर गरिनेछ।
- (घ) खण्ड (क) बमोजिमको प्रक्रिया नपुन्याइ सरुवा गर्ने अख्तियारवालालाई विभागीय सजाय गरिनेछ।

४२. रमाना दिने तथा हाजिर हुन जानु पर्ने: (१) सम्बन्धित प्रमुख प्रशासकीय अधिकृतले सरुवा भएको कर्मचारीलाई सरुवाको निर्णय भएको मितिले तीस दिनभित्र बरबुझारथ गर्न लगाई रमाना दिई सरुवा भएको कार्यालयमा हाजिर हुन पठाउनु पर्नेछ। यसरी निर्धारित समयभित्र रमाना दिई नपठाउने प्रमुख प्रशासकीय अधिकृतलाई विभागीय कारवाही हुनेछ।

(२) कुनै पनि कर्मचारी सरुवा भएको स्थानीय तहमा बाटोको म्याद बाहेक उपनियम (१) बमोजिमको अवधिभित्र बरबुझारथ गरी रमाना लिई हाजिर हुन जानु पर्नेछ। यसरी निर्धारित समयभित्र बरबुझारथ नगर्ने वा रमाना नलिने वा

हाजिर हुन नजाने कर्मचारीको तलबभत्ता भुक्तानी गरिने छैन र निजलाई विभागीय कारबाही हुनेछ।

(३) सरुवा भएको कर्मचारीले उपनियम (१) बमोजिमको रमानापत्र लिन इन्कार गरेमा निज कार्यरत स्थानीय तहको सूचना पाटी/वेबसाइटमा राखिने र सरुवा भएको स्थानीय तहमा पठाइनेछ। यस्तो रमानापत्र निजले बुझ्ने सरह मानिनेछ।

४३. **सरुवा हुने कर्मचारीले प्रतिवेदन बुझाउनु पर्ने:** (१) कुनै स्थानीय तहको महाशाखा/शाखा/इकाई/कार्यालयको प्रमुख अर्को स्थानीय तहमा सरुवा हुँदा निजले आफ्नो जिम्माको कार्य सम्पादन मूल्याङ्कन फारामहरू, लेखा, बेरुजु फछ्यौट र बाँकीको विवरण, गोप्य कागजातहरू, कार्यालयको विद्युतीय अभिलेखहरू, पेशकीको स्थिति र कार्यालयको फछ्यौट गर्न बाँकी कार्यहरूको प्राथमिकता स्पष्ट देखिने गरी विवरण तयार गरी हालवालालाई वा निज नभए निकटतम ज्येष्ठ कर्मचारीलाई बुझाउनु पर्नेछ।

(२) महाशाखा/शाखा/इकाई/कार्यालय प्रमुख बाहेकका अन्य कर्मचारीको सरुवा हुँदा निजले आफ्नो जिम्मामा रहेको बाँकी बक्यौता, फछ्यौट गर्न बाँकी कार्यहरूको प्राथमिकता स्पष्ट देखिने विवरण र आफ्नो कार्य विवरण अनुसारको काम सम्बन्धी विवरण तयार गरी महाशाखा/शाखा/इकाई/कार्यालय प्रमुखले तोकेको कर्मचारीलाई बुझाउनु पर्नेछ।

तर, काबु बाहिरको परिस्थिति परी समयमा विवरण बुझाउन नसकेमा सरुवा भएको स्थानीय तहमा हाजिर भएको सात दिनभित्र विवरण तयार गरी साबिक स्थानीय तहमा पठाउनु पर्नेछ।

(३) उपनियम (१) र (२) बमोजिम प्रतिवेदन नबुझाउने कर्मचारीलाई अख्तियारवालाले विभागीय सजाय गर्नेछ।

परिच्छेद-७

काज र कायम मुकायम सम्बन्धी व्यवस्था

४४. **काज खटाउने सम्बन्धी व्यवस्था:** (१) प्रमुख प्रशासकीय अधिकृतले स्थानीय सेवाको पद नभएको निकायमा वा स्वीकृत अस्थायी दरबन्दीमा कुनै कर्मचारीलाई देहायका आधारमा काजमा खटाउन सक्नेछ:-

- (क) काजमा खटाउन प्रस्ताव गरिएको निकायमा प्रस्तावित कर्मचारी नै खटाउनु पर्ने वस्तुनिष्ठ कारण,
- (ख) काज खटिने कर्मचारीले खटिने कार्यालयबाट नियम अनुसार पाउने तलब भत्ता बाहेक अन्य सुविधा पाउने भएमा के के सुविधा पाउने हो सोको विवरण,
- (ग) काज खटाउन सहमति माग भएको कर्मचारी र सो सरहका अन्य कर्मचारीको कार्यदक्षता, कार्य अनुभव, शैक्षिक योग्यता, ज्येष्ठता, तालिम लगायतका विवरणको आधारमा निजलाई नै काज खटाउन उपयुक्त देखिनुको कारण,
- (घ) काज खटिने कर्मचारीले गरी आएको कामकाज सम्हाल्ने वैकल्पिक व्यवस्था।

(२) अस्थायी दरबन्दीको हकमा उपनियम (१) बमोजिम काज खटाउँदा जुन पदको अस्थायी दरबन्दी स्वीकृत भएको हो सोही पदको कर्मचारीलाई काज खटाउनु पर्नेछ।

४५. **कायम मुकायम मुकरर सम्बन्धी व्यवस्था:** (१) प्रमुख प्रशासकीय अधिकृतको पदमा प्रदेश सरकारले कायम मुकायम मुकरर गर्न सक्नेछ।

(२) स्थानीय तहको कुनै कार्यालयको प्रमुख पदमा प्रमुख प्रशासकीय अधिकृतले कायम मुकायम मुकरर गर्न सक्नेछ।

(३) उपनियम (१) र (२) मा लेखिएदेखि बाहेक अन्य पदमा कायम मुकायम मुकरर गरिने छैन।

(४) कुनै एउटा पदमा एकै समयमा एकभन्दा बढी कर्मचारीलाई कायम मुकायम मुकरर गर्नु हुँदैन।

(५) उपनियम (२) बमोजिम कुनै पदमा कायम मुकायम मुकरर गरिएकोमा त्यसको जानकारी मन्त्रालयलाई दिनु पर्नेछ।

४६. **कार्यालय प्रमुखको अधिकार प्रयोग गर्ने:** (१) प्रमुख प्रशासकीय अधिकृत वा कुनै कार्यालयको प्रमुख विरामी भई वा अन्य कुनै कारणले अनुपस्थित भएमा निज मातहतको दरबन्दी वा विशेष दरबन्दीभित्रको वा रिक्त दरबन्दीमा काजमा खटिएको कर्मचारीमध्ये निकटतम ज्येष्ठ कर्मचारीले निजको निमित्त जनाई दैनिक कार्य सञ्चालन गर्नु पर्नेछ।

(२) रिक्त रहेको प्रमुख प्रशासकीय अधिकृत वा कुनै कार्यालयको प्रमुखको पदमा हालवाला नियुक्त वा सरुवा नभएसम्मको अवधिको लागि उपनियम (१) बमोजिमको ज्येष्ठ कर्मचारीले सो कार्यालयको नगदी मौज्दात, कार्यालयको छाप, कागजपत्र र दैनिक काम चलाउनको लागि चाहिने जिन्सी समेत जिम्मा लिई प्रमुख प्रशासकीय अधिकृत वा कार्यालय प्रमुखको काम अर्को व्यवस्था नभएसम्म निमित्त भई गर्नु पर्नेछ।

(३) उपनियम (२) बमोजिमको अवस्था परी पन्ध्र दिनभन्दा बढी निमित्त भई काम गरेको व्यहोरा मन्त्रालयमा सूचना गर्नु पर्नेछ।

(४) कुनै कर्मचारीले कुनै पदमा कायम मुकायम भई काम गरेको वा उपनियम (१) वा (२) बमोजिम निमित्त भई काम गरेकोमा त्यस पदमा काम गरेको अवधिको बही (हिसाब) बुझाउने कुरामा समेत निजको उत्तरदायित्व हुनेछ।

तर, वर्षभरको बही बुझाउनु पर्नेमा हालवालाले बहाली गरिसकेको वर्षको हालवालाले र हालवालाले बहाल नगरेको वर्षको कायम मुकायम वा निमित्त भई काम गर्नेले बुझाउनु पर्नेछ।

४७. **कायम मुकायम वा निमित्त भई काम गरेको तलब भत्ता पाउने:** (१) कुनै पदमा कायम मुकायम भई वा पन्ध्र दिनभन्दा बढी अवधि निमित्त भई काम गरेकोमा त्यसरी काम गर्ने कर्मचारीले जुन पदको काम गरेको छ सोही पदको तलबभत्ता त्यसरी काम गरेको मितिदेखि पाउनेछ।

(२) उपनियम (१) बमोजिम कायम मुकायम वा निमित्त भई काम गर्ने कर्मचारीले पाउने तलबभत्ता निजको एक तहमाथिको पदमा बढुवा पाएमा पाउने तलबभत्ताभन्दा बढी हुने छैन।

तर, त्यसरी पाउने तलबभत्ताको रकम निजले खाइपाइ आएको तलबभत्ताभन्दा घटी हुने छैन।

(३) उपनियम (१) बमोजिम निमित्त भई काम गर्ने कर्मचारीले नियमानुसार पाउने दैनिक भ्रमण भत्ता र चाडपर्व खर्च निज बहाल रहेको तहको पदलाई तोकिएभन्दा बढी लिन पाउने छैन।

परिच्छेद-८

तह वृद्धि र बढुवा

४८. **तह वृद्धि सम्बन्धी व्यवस्था:** (१) तह वृद्धिका लागि योग्यता पुगेका कर्मचारीले तह वृद्धिको सूचना प्रकाशन भएपछि अनुसूची-१५ बमोजिमको फाराम भरी सम्बन्धित स्थानीय तहमा पेश गर्नु पर्नेछ।

(२) तहवृद्धिको निर्णय भएपछि तहवृद्धि हुने कर्मचारीलाई अनुसूची-१६ बमोजिमको तहवृद्धि गरिएको पत्र दिनु पर्नेछ।

(३) ऐनको दफा २७ को उपदफा (१) बमोजिम तहवृद्धिको लागि चाहिने न्यूनतम शैक्षिक योग्यता नियम ५ बमोजिम हुनेछ।

(४) ऐनको दफा २७ को उपदफा (४) बमोजिम साउन एक गतेदेखि लागू हुने गरी तह वृद्धि गर्दा कुनै कर्मचारीको असार मसान्तमा पाँच वर्ष सेवा अवधि पूरा भएमा कार्य सम्पादन मूल्याङ्कन बापतको अङ्क गणना गर्दा सो वर्षको अङ्क समेत गणना गरी साउन एक गतेदेखि ज्येष्ठता कायम हुने गरी तह वृद्धि गरिनेछ।

४९. **बढुवा समिति:** ऐनको दफा २८ को उपदफा (४) बमोजिम ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कन तथा कार्यक्षमताको मूल्याङ्कनद्वारा सहायक पाँचौं तहको पदमा बढुवा गर्न देहाय बमोजिमको बढुवा समिति रहने छ:-

- (१) आयोगले तोकेको अधिकृत नवौं/दशौं तह वा सो सरहको कर्मचारी - अध्यक्ष
- (२) प्रमुख सचिवले तोकेको अधिकृत नवौं/दशौं तह वा सो सरहको कर्मचारी - सदस्य
- (३) मन्त्रालयको अधिकृत सातौं/आठौं तह वा सो सरहको कर्मचारी - सचिव

५०. **बढुवा समितिको सचिवालय र सिफारिस सम्बन्धी व्यवस्था:** (१) नियम ४९ बमोजिमको बढुवा समितिको सचिवालय मन्त्रालयमा रहनेछ।

(२) नियम ४९ बमोजिमको बढुवा समितिले बढुवाको लागि सिफारिस गर्दा बढुवाको योग्यताक्रमको आधारमा सम्बन्धित उम्मेदवारले पेश गरेको शैक्षिक योग्यता र निजले दरखास्त फाराममा उल्लेख गरेको प्राथमिकताक्रम बमोजिमको स्थानीय तहको सेवा, समूह वा उपसमूहको पदमा सिफारिस गर्नु पर्नेछ।

५१. **पदपूर्तिका लागि सूचना प्रकाशन र निवेदन:** (१) नियम २६ बमोजिम पदपूर्ति प्रतिशत तथा पदसङ्ख्या निर्धारण भएपछि ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा

तथा कार्य क्षमताको मूल्याङ्कनद्वारा बढुवा हुने पदहरूको विवरण सहितको सूचना आयोगले प्रकाशन गर्नेछ।

(२) उपनियम (१) बमोजिम प्रकाशित हुने सूचनामा बढुवा गरिने पदको लागि आवश्यक पर्ने सेवा अवधि, सम्भाव्य उम्मेदवार हुन ज्येष्ठता गणना गरिने (असार मसान्तको हिसाबले) अवधि, शैक्षिक योग्यता, बढुवा हुने पदको विवरण तथा सङ्ख्या, पद रिक्त भएको स्थानीय तह, निवेदन दिने म्याद र स्थान समेत खुलाइएको हुनु पर्नेछ।

(३) सम्बन्धित उम्मेदवारले उपनियम (१) बमोजिमको सूचनामा तोकिएको म्यादभित्र आयोगद्वारा निर्धारित ढाँचामा निवेदन पेश गर्नु पर्नेछ। यसरी पेश हुन आएका निवेदनहरू बढुवा सिफारिसको कारबाही चलाउन आयोगले सम्बन्धित बढुवा समितिको सचिवालयमा पठाउनु पर्नेछ।

(४) ऐनको दफा ४१ को उपदफा (१) बमोजिम कुनै कर्मचारी सरकारी काम वा अध्ययन वा काजको सिलसिलामा विदेशमा रही वा प्राकृतिक वा आकस्मिक परिस्थिति वा काबु बाहिरको परिस्थिति परी दरखास्त सङ्कलन गर्ने निकायमा बढुवाको दरखास्त पेश गर्न नसक्ने भएमा बढुवा सूचनाको म्यादभित्र सूचनामा तोकिए बमोजिम विद्युतीय माध्यमबाट आफू कार्यरत स्थानीय तहमा दरखास्त पेश गर्न सक्नेछ।

५२. **शैक्षिक योग्यता सम्बन्धी विशेष व्यवस्था:** (१) स्थानीय सेवामा कुनै सेवा वा समूह गठन भएको अवस्थामा त्यस्तो सेवा वा समूहमा सेवा प्रवेशको निमित्त जुनसुकै विषयको शैक्षिक योग्यता निर्धारण गरिए तापनि सो सेवा वा समूह गठन हुनुभन्दा अगाडिदेखि बहाल रही नयाँ सेवा वा समूहमा समूहीकृत भएका कर्मचारीको हकमा निज सेवा प्रवेश गर्दा हासिल गरेको तत्कालीन सेवा वा समूहसँग सम्बन्धित विषयको न्यूनतम शैक्षिक योग्यतालाई बढुवा प्रयोजनको लागि गणना गरिनेछ।

(२) सेवा प्रवेश गर्दा कुनै पदमा तोकिएको न्यूनतम शैक्षिक योग्यतामा पछि परिवर्तन गरिएको भए पनि निजको हकमा निज सेवा प्रवेश गर्दा तोकिएको शैक्षिक योग्यतालाई नै न्यूनतम शैक्षिक योग्यता मान्नु पर्नेछ।

५३. **बढुवाको लागि सम्भाव्य उम्मेदवार हुने:** स्थानीय सेवा, समूह वा उपसमूहका रिक्त पदमा कार्यक्षमताको मूल्याङ्कनद्वारा तथा ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा बढुवा हुनको लागि तहवृद्धि हुने तहभन्दा एक तहमुनिको सम्बन्धित सेवा, समूह वा उपसमूह अन्तर्गत ऐनको दफा ३० बमोजिमको न्यूनतम सेवा अवधि र बढुवा हुने पदभन्दा एक तहमुनिको पदमा सेवा प्रवेशका लागि तोकिएको न्यूनतम शैक्षिक योग्यता भएका कर्मचारी सम्भाव्य उम्मेदवार हुनेछन्।

५४. **कार्य क्षमताको आधारमा बढुवा:** कर्मचारीको कार्य क्षमताको मूल्याङ्कन ऐनको दफा ३५ बमोजिम गरी सबैभन्दा बढी अङ्क प्राप्त गर्ने कर्मचारीलाई सबैभन्दा पहिले बढुवा गरिनेछ।

तर, कार्य क्षमताको मूल्याङ्कन गर्दा समान अङ्क प्राप्त गर्ने कर्मचारीको हकमा ज्येष्ठताको आधारमा बढुवा गरिनेछ र त्यस्ता कर्मचारीको ज्येष्ठता निर्धारण गर्दा देहायको आधारमा गरिनेछ:-

- (क) हाल बहाल रहेको तहको पदमा नियुक्ति वा बढुवा निर्णय भएको आधारमा,
- (ख) खण्ड (क) बमोजिम ज्येष्ठता नछुट्टिएमा सोभन्दा एक तहमुनिको तह वा सो सरहको पदमा नियुक्ति वा बढुवा निर्णय भएको मितिको आधारमा,
- (ग) खण्ड (क) र (ख) मा उल्लिखित कुनै पनि आधारमा ज्येष्ठता नछुट्टिएमा आयोगको सिफारिसको योग्यताक्रमको आधारमा।

तर, आयोगबाट खुला प्रतियोगिता र बहुवा प्रतियोगितामा एकै मितिमा सिफारिस प्राप्त भएको रहेछ भने खुला प्रतियोगिताबाट सिफारिस भएको कर्मचारीको ज्येष्ठता कायम गरिनेछ।

५५. **ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनको आधारमा हुने बहुवा:** (१) ऐनको दफा ३३ बमोजिम कर्मचारीको ज्येष्ठता र कार्य सम्पादन मूल्याङ्कनद्वारा बहुवा गर्दा बहुवा हुने पदभन्दा एक तहमुनिको पदमा सबैभन्दा बढी सेवा अवधि भएका उम्मेदवारलाई बहुवा गरिनेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि बहुवा हुने पदभन्दा एक तहमुनिको पदमा समान सेवा अवधि हुने कर्मचारीको ज्येष्ठता निर्धारण गर्दा देहायको आधारमा गरिनेछ:-

- (क) हाल बहाल रहेको तहभन्दा एक तहमुनि वा सो सरहको पदमा नियुक्ति वा बहुवा निर्णय भएको मितिको आधारमा,
- (ख) खण्ड (क) बमोजिम ज्येष्ठता नछुट्टिएमा हाल बहाल रहेको पदमा बहुवा समिति वा आयोगको सिफारिसको योग्यताक्रमको आधारमा,

तर, आयोगबाट खुला प्रतियोगिता र बहुवा प्रतियोगितामा एकै मितिमा सिफारिस प्राप्त भएको रहेछ भने खुला प्रतियोगिताबाट सिफारिस भएको कर्मचारीको ज्येष्ठता कायम गरिनेछ।

- (ग) खण्ड (क) र (ख) मा उल्लिखित कुनै पनि आधारबाट ज्येष्ठता नछुट्टिएमा उमेरको ज्येष्ठताको आधारमा।

५६. **कार्य सम्पादनको मूल्याङ्कन:** (१) सहायक तहका कर्मचारीको वार्षिक कार्य सम्पादनको मूल्याङ्कनको लागि प्रयोग गरिने कार्य सम्पादनको मूल्याङ्कन फाराम अनुसूची-१७ बमोजिम र अधिकृत तहका कर्मचारीको अर्धवार्षिक र वार्षिक कार्य सम्पादनको मूल्याङ्कनको लागि प्रयोग गरिने कार्य सम्पादनको मूल्याङ्कनको फाराम अनुसूची-१८ बमोजिम हुनेछ।

(२) कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनको लागि मूल्याङ्कन गरिने कर्मचारीभन्दा कम्तीमा एक तहमाथि बढुवा हुने तहको सम्बन्धित कर्मचारी सुपरिवेक्षक हुनेछ र सुपरिवेक्षकभन्दा एक तहमाथिको बढुवा हुने तहको सम्बन्धित कर्मचारी पुनरावलोकनकर्ता हुनेछ।

तर,-

- (क) सहायक तहका कर्मचारीको सुपरिवेक्षक सहायक तहको कर्मचारी हुने छैन।
- (ख) सहायक तहका कर्मचारीको पुनरावलोकनकर्ता हुने अधिकृत तहको कर्मचारी नभएमा प्रमुख प्रशासकीय अधिकृत नै पुनरावलोकनकर्ता हुनेछ।
- (ग) कुनै अधिकृत तहको कर्मचारीको सुपरिवेक्षक हुने अधिकृत तहको कर्मचारी नभएमा प्रमुख प्रशासकीय अधिकृत सुपरिवेक्षक हुनेछ र सम्बन्धित जिल्ला समन्वय अधिकारीले पुनरावलोकनकर्ता भई काम गर्नेछ।
- (घ) कुनै अधिकृत तहको कर्मचारीको सुपरिवेक्षक हुने अधिकृत एघारौं वा सो सरहको कर्मचारी भएमा निजले नै पुनरावलोकनकर्ता समेत भई काम गर्नेछ।

(ड) कार्यालय प्रमुख भई काम गर्ने कर्मचारीले आफू मातहत काम गर्ने समान तहका कर्मचारीको समेत कार्य सम्पादन मूल्याङ्कनको निमित्त सुपरिवेक्षक भई काम गर्न सक्नेछ।

स्पष्टीकरण: मूल्याङ्कन गरिने कर्मचारी र निजको सुपरिवेक्षक हुने कर्मचारी समान तहको भई एउटै सेवा, समूह वा उपसमूहमा बढुवाको लागि दुवै सम्भाव्य उम्मेदवार हुने भएमा त्यस्तो कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनको लागि उक्त सुपरिवेक्षक हुने कर्मचारीले कार्य सम्पादन मूल्याङ्कन फाराममा उल्लिखित आधारलाई समेत दृष्टिगत गरी आफ्नो लिखित मन्तव्य सहित सो फाराम पुनरावलोकनकर्ता वा आफूभन्दा माथिल्लो तहको कर्मचारी समक्ष सुपरिवेक्षणको निमित्त पेश गर्नु पर्नेछ।

(३) सहायक तह र अधिकृत छैटौं तहका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनको लागि देहायको पुनरावलोकन समिति रहनेछ:-

(क)	प्रमुख प्रशासकीय अधिकृत	- अध्यक्ष
(ख)	सम्बन्धित पुनरावलोकनकर्ता	- सदस्य
(ग)	सम्बन्धित सुपरिवेक्षक	- सदस्य

(४) अधिकृत सातौं र आठौं तहका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनको लागि देहायको पुनरावलोकन समिति रहनेछ:-

(क)	सम्बन्धित जिल्ला समन्वय अधिकारी	- अध्यक्ष
(ख)	मन्त्रालयले तोकेको अधिकृत नवौं/दशौं तहको अधिकृत	- सदस्य

(ग)	सम्बन्धित प्रमुख प्रशासकीय अधिकृत वा निजले तोकेको अधिकृत नवौं/दशौं तहको अधिकृत	- सदस्य
-----	--	---------

(५) अधिकृत नवौं र दशौं तहका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनको लागि देहायको पुनरावलोकन समिति रहनेछः-

(क)	प्रमुख सचिव	- अध्यक्ष
(ख)	प्रमुख सचिवले तोकेको सचिव	- सदस्य
(ग)	मन्त्रालयको सचिव	- सदस्य

(६) अधिकृत एघारौं तहका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कनको लागि सुपरीवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिको काम प्रमुख सचिवले गर्नेछ।

(७) सुपरीवेक्षक, पुनरावलोकनकर्ता र पुनरावलोकन समितिले कर्मचारीको कार्य सम्पादन बापतको अङ्क दिँदा कार्य सम्पादन मूल्याङ्कन फाराममा उल्लिखित आधार अनुरूप दिनु पर्नेछ।

(८) अवकाश प्राप्त गरेका कर्मचारीले अदालतको निर्णय अनुसार पुनर्बहाली भएमा अवकाश प्राप्त गर्नुभन्दा तत्काल अधिल्लो वर्षको कार्य सम्पादन मूल्याङ्कनमा जति अङ्क पाएको हो निजलाई सोही अनुपातमा अङ्क दिइनेछ।

तर, असार मसान्त अगाडि नै पुनर्बहाली भएको कर्मचारीको हकमा निजको कार्य सम्पादन गर्दा सो वर्षको पूरै अवधि मानी मूल्याङ्कन गरिनेछ।

(९) पुनरावलोकन समितिले अधिकृत तहका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन फारामको सम्बन्धमा देहाय बमोजिमको प्रक्रिया अपनाउन सक्नेछः-

(क) पेश हुन आएका कार्य सम्पादन मूल्याङ्कन फाराम छानबिन गरी सो फाराममा कार्य सम्पादन र अङ्क वितरण बीच सामञ्जस्य कायम गर्ने,

- (ख) कुनै निकायको समष्टिगत उपलब्धि र त्यसमा कार्यरत कर्मचारीको कार्य सम्पादनको मूल्याङ्कन बीचको पारस्परिक सम्बन्धमाथि विचार गर्ने,
- (ग) पेश हुन आएका कार्य सम्पादन मूल्याङ्कन फाराममा आवश्यक देखिएमा पुनरावलोकनकर्ता वा सुपरिवेक्षकसँग पुष्ट्याइँको माग गर्ने वा पुनर्विचारको लागि निजकहाँ पठाउने,
- (घ) पुनः पेश हुन आएको कार्य सम्पादन मूल्याङ्कन फाराममा पुष्ट्याइँ औचित्यपूर्ण नभएको वा अङ्क संशोधन समेत नभई आएमा पुनरावलोकन समितिले यस विषयमा टिप्पणी गरी त्यस्तो सुपरिवेक्षक वा पुनरावलोकनकर्ताको अभिलेख राख्न सम्बन्धित निकायमा लेखी पठाउने।

(१०) पुनरावलोकन समितिले कुनै कर्मचारीलाई कार्य सम्पादन मूल्याङ्कन बापत पन्चानब्बे प्रतिशतभन्दा बढी र पचहत्तर प्रतिशतभन्दा घटी अङ्क प्रदान गरेमा सोको स्पष्ट कारण खुलाउनु पर्नेछ।

(११) यो नियमावली प्रारम्भ भएपछि कार्य सम्पादन मूल्याङ्कनको अङ्क गणना गर्दा बहुवाको लागि अघिल्ला आर्थिक वर्षका कार्य सम्पादन मूल्याङ्कनलाई आधार मानी औसत अङ्क गणना गरिनेछ।

५७. **कार्य सम्पादन मूल्याङ्कन गर्ने अवधि:** (१) कर्मचारीले प्रत्येक वर्ष साउन सात गतेभित्र आफ्नो वार्षिक कार्य सम्पादन मूल्याङ्कन फाराम भरी स्थानीय तहमा दर्ता गरी सुपरिवेक्षक समक्ष पेश गर्नु पर्नेछ। यसरी दर्ता भएपछि सो फाराम दर्ता भएको भरपाई सम्बन्धित कर्मचारीलाई दिनु पर्नेछ।

(२) उपनियम (१) मा उल्लिखित अवधि समाप्त भएको भोलिपल्ट सो बमोजिम कार्य सम्पादन मूल्याङ्कन फाराम दर्ता भएका कर्मचारीको सङ्केत नम्बर,

नाम र सङ्ख्या सहितको विवरण तयार गरी सम्बन्धित प्रमुख प्रशासकीय अधिकृतले प्रमाणित गरी राख्नु पर्नेछ र अधिकृत तहको कर्मचारीको हकमा एक प्रति विवरण मन्त्रालयमा समेत पठाउनु पर्नेछ।

(३) सुपरिवेक्षकले साउन मसान्तभित्र मूल्याङ्कन गरी पुनरावलोकनकर्ता समक्ष पेश गरी सक्नु पर्नेछ।

(४) अधिकृत तहका कर्मचारीले प्रत्येक अर्धवार्षिक अवधि समाप्त भएको सात दिनभित्र आफ्नो अर्धवार्षिक कार्य सम्पादन मूल्याङ्कन फाराम भरी कार्यालयमा दर्ता गरी सुपरिवेक्षक समक्ष पेश गर्नु पर्नेछ। त्यसरी पेश भएको अर्धवार्षिक कार्य सम्पादन मूल्याङ्कन फाराममा अर्को सात दिनभित्रमा सुपरिवेक्षकले मूल्याङ्कन गरी सम्बन्धित कर्मचारीलाई पृष्ठपोषण दिनु पर्नेछ। अधिकृत तहका कर्मचारीले वार्षिक कार्य सम्पादन मूल्याङ्कन फारामका साथ अर्धवार्षिक कार्य सम्पादन मूल्याङ्कन फाराम पनि संलग्न गरी सुपरिवेक्षक समक्ष पेश गर्नु पर्नेछ।

(५) सुपरिवेक्षकले अधिकृत तहका कर्मचारीको वार्षिक कार्य सम्पादन मूल्याङ्कन फारामको मूल्याङ्कन गर्दा उपनियम (४) बमोजिम भरेको अर्धवार्षिक कार्य सम्पादन मूल्याङ्कन फारामलाई समेत आधार लिनु पर्नेछ।

(६) पुनरावलोकनकर्ताले उपनियम (३) बमोजिम प्राप्त हुन आएको कार्य सम्पादन मूल्याङ्कन फाराम भदौ पन्ध्र गतेभित्र पुनरावलोकन गरी पुनरावलोकन समिति समक्ष बुझाई सक्नु पर्नेछ। पुनरावलोकन समितिले भदौ मसान्तभित्र पुनरावलोकन गरी आयोग र बहुवा समिति समक्ष बुझाई सक्नु पर्नेछ। यसरी पुनरावलोकन समितिबाट मूल्याङ्कन भएको कर्मचारीको नामावली विवरण समितिको सचिवालय रहने निकायले आफ्नो सूचना पाटी र वेबसाइटमा समेत प्रकाशन गर्नु पर्नेछ।

(७) निर्धारित समयभित्र कुनै कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन फाराम पेश हुन वा दाखिल हुन नआएको कारणले बढुवा समितिले आफ्नो काम कारवाही रोक्न बाध्य हुने छैन।

(८) ऐनको दफा ३५ को उपदफा (७) बमोजिम थप भएको म्याद समाप्त भएपछि दर्ता भएको कार्य सम्पादन मूल्याङ्कन फारामलाई मान्यता दिइने छैन।

(९) कुनै कर्मचारीले कुनै वर्षको कार्य सम्पादन मूल्याङ्कन फाराम नभरेमा त्यस आर्थिक वर्षको कार्य सम्पादन मूल्याङ्कन बापत निजलाई सो आर्थिक वर्षको लागि पूर्णाङ्कको पचास प्रतिशत अङ्क दिइनेछ।

(१०) उपनियम (१), (३), (४), (५) र (६) मा जुनसुकै कुरा लेखिएको भए तापनि कर्मचारीले समयभित्र आफ्नो कार्य सम्पादन मूल्याङ्कन फाराम दर्ता गरी सुपरिवेक्षक समक्ष पेश गरेको तर सम्बन्धित मूल्याङ्कनकर्ताबाट समयभित्र मूल्याङ्कन भएको रहेनछ भने उचित र मनासिव कारण खुलाई सहायक तह र अधिकृत छैटौं तहको कर्मचारीको हकमा सम्बन्धित प्रमुख प्रशासकीय अधिकृतले र अधिकृत सातौंदेखि एघारौं तहको कर्मचारीको हकमा मन्त्रालयको स्वीकृति लिई बहालवाला मूल्याङ्कनकर्ताबाट मूल्याङ्कन गराउन सक्नेछ।

(११) कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्नको लागि पुनरावलोकन समितिको बैठक राख्ने जिम्मेवारी सम्बन्धित निकायको प्रमुख र कर्मचारी प्रशासन हेर्ने प्रमुखको हुनेछ।

(१२) अधिकृत आठौं तहसम्मका कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्ने पुनरावलोकन समितिको बैठक बस्ने समयमा समितिको अध्यक्ष वा सदस्य तोकिएको अधिकारीको पद रिक्त हुन गई पुनरावलोकन समितिको बैठक तोकिएको समयवाधिभित्र बस्न नसक्ने अवस्था आएमा त्यस्ता निकायमा पुनरावलोकनकर्ताको रूपमा र पुनरावलोकन समितिको अध्यक्षको रूपमा काम गर्न प्रमुख सचिवले सम्भव भएसम्म सोही जिल्लामा कार्यरत अधिकृत नवौं/दशौं

तह वा सो सरहको कर्मचारीलाई तोकी समयमै कार्य सम्पादन मूल्याङ्कन गर्न लगाउनु पर्नेछ।

(१३) कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन फाराम गोप्य राखिनेछ।

५८. **कार्य सम्पादन मूल्याङ्कन गर्ने आधारहरू:** (१) कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्ने क्रममा सुपरिवेक्षकले देहायको आधारमा मूल्याङ्कन गर्नु पर्नेछ:-

- (क) विदा स्वीकृत नगराई वा विदाको आवेदन नदिई लगातार तीस दिनभन्दा बढी अनुपस्थित भएको कर्मचारीलाई चारमध्ये उपयुक्त एउटा पक्षमा (लागत, समय, परिमाण र गुण) अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,
- (ख) नसिहत पाएको वा ग्रेड रोक्का वा बढुवा रोक्काको सजाय पाएको कर्मचारीलाई सो सजाय पाएको वर्षमा कामको समग्र गुणस्तर सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,
- (ग) कुनै कर्मचारीले आफूले लिएको पेशकी रकम काबु बाहिरको परिस्थिति परेको भनी प्रदेश लेखा इकाईबाट प्रमाणित गराएको अवस्थामा बाहेक अरु अवस्थामा आर्थिक प्रशासन तथा पेशकी फछ्यौट सम्बन्धी प्रचलित कानूनको अधीनमा रही छ महिनाभित्र फछ्यौट नगराएको भएमा कामको समग्र गुणस्तर सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,

(घ) महाशाखा/शाखा/इकाई/कार्यालय प्रमुख वा आयोजना प्रमुखको पदमा रहेको कर्मचारीले वर्षभरी पचास प्रतिशत लक्ष्य पूरा गर्न वा नतिजा प्राप्त गर्न नसकेको भएमा कामको समग्र परिमाण सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,

(ङ) कार्यालय प्रमुख बाहेकका पदमा कार्यरत कर्मचारीले गर्नु पर्ने कामको लक्ष्य प्रत्येक वर्षको पहिलो त्रैमासिक/चौमासिक अवधिभित्र कर्मचारीको सामूहिक बैठकबाट निर्धारण गरिनेछ। त्यसरी निर्धारण गरिएको लक्ष्यको पचास प्रतिशत पूरा गर्न नसक्ने कर्मचारीको मूल्याङ्कनमा खण्ड (घ) बमोजिम कामको समग्र परिमाण सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,

तर, खण्ड (घ) र (ङ) मा तोकिएको लक्ष्य सम्बन्धित कर्मचारीको कारणले नभई अन्य कारणले पूरा हुन नसकेकोमा अङ्क घटाइने छैन।

(च) कुनै कर्मचारीले अनुशासनहीन काम गरेको प्रमाणित भएमा कामको समग्र गुणस्तर सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,

(छ) नियम ५७ मा तोकिएको म्यादभित्र वार्षिक कार्य सम्पादन मूल्याङ्कन फाराम नभर्ने कर्मचारीलाई कामको समग्र गुण र परिमाण सम्बन्धी दुई

आधारमध्ये एउटामा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने।

(२) यस नियम बमोजिमको आधारमा अङ्क घटाउँदा एउटै कर्मचारीको एकभन्दा बढी आधारमा अङ्क घटाउनु पर्ने भएमा एक वर्षमा चारवटामध्ये दुईभन्दा बढी आधारमा अङ्क घटाउनु पर्ने छैन।

(३) उपनियम (१) बमोजिमका कारण विद्यमान हुँदाहुँदै सो बमोजिमको अङ्क नघटाएको देखिएमा त्यस्तो मूल्याङ्कनकर्ताको कार्य सम्पादन मूल्याङ्कनमा एक अङ्क घटाइनेछ।

(४) उपनियम (१) बमोजिम अङ्क घटाउनु पर्ने भएमा पनि सोको स्पष्ट कारण सहितको कागजात संलग्न गर्नु पर्नेछ।

५९. **उजुरी सम्बन्धी व्यवस्था:** (१) कार्य सम्पादन मूल्याङ्कन गर्ने क्रममा सुपरिवेक्षक र पुनरावलोकनकर्ताले गरेको मूल्याङ्कन उपर चित्त नबुझ्ने कर्मचारीले ऐनको दफा ३५ को उपदफा (१२) बमोजिम उजुर गर्दा सम्बन्धित पुनरावलोकनकर्ताभन्दा एक तहमाथिको अधिकारी समक्ष उजुरी दिन सक्नेछ।

(२) उपनियम (१) बमोजिम उजुरी परेमा उजुरी सुन्ने अधिकारीले आवश्यक छानबिन गरी पन्ध्र दिनभित्र निर्णय गरी सक्नु पर्नेछ र त्यसको जानकारी निवेदक तथा पुनरावलोकन समितिलाई दिनु पर्नेछ।

(३) उजुरी सुन्ने अधिकारीले उपनियम (२) बमोजिम निर्णय गर्दा सुपरिवेक्षक वा पुनरावलोकनकर्ताले दिएको अङ्कलाई नै कायम राख्न वा सो अङ्क संशोधन गरी फरक अङ्क प्रदान गर्न सक्नेछ।

६०. **ज्येष्ठताको गणना:** ऐनको दफा ३६ को उपदफा (४) को प्रयोजनको लागि ज्येष्ठता गणना गर्दा समायोजन ऐन बमोजिम समायोजन हुनुपूर्व कायम रहेको सम्बन्धित सेवा समूहको समान श्रेणी वा तहमा नियुक्ति भएको मितिदेखि गणना गरिनेछ।

६१. **भौगोलिक क्षेत्रको वर्गीकरण:** कर्मचारीले विभिन्न भौगोलिक क्षेत्रमा काम गरेको अनुभवको मूल्याङ्कन बापत अङ्क दिने प्रयोजनका लागि भौगोलिक क्षेत्रको वर्गीकरण अनुसूची-१९ मा उल्लेख भए बमोजिम हुनेछ।
६२. **पुनर्बहाली भएमा पाउने भौगोलिक क्षेत्रको अङ्क:** कुनै कर्मचारी स्थानीय सेवाबाट अवकाश प्राप्त गरी पुनर्बहाली भई कामकाज गरेमा निजलाई अवकाश पाएको वर्षको भौगोलिक क्षेत्रमा काम गरे बापत अङ्क दिँदा ऐनको दफा ३७ बमोजिम जुन वर्गको भौगोलिक क्षेत्रबाट अवकाश पाई बसेको हो सोही वर्गको भौगोलिक क्षेत्रको अङ्क दिइनेछ।

तर, बाँकी अवधिको लागि “घ” वर्गको भौगोलिक क्षेत्रको अङ्क दिइनेछ।

६३. **वैदेशिक तालिमको अवधिको भौगोलिक क्षेत्रको अङ्क:** कुनै कर्मचारी एकै पटक वा पटक पटक गरी दुई महिनाभन्दा बढी अवधि वैदेशिक तालिममा गएको भएमा त्यस्तो कर्मचारीलाई त्यस्तो तालिमको अवधिको भौगोलिक क्षेत्र बापत ऐनको दफा ३७ को उपदफा (१) बमोजिम “घ” वर्गको लागि तोकिएको अङ्क दिइनेछ।

६४. **शैक्षिक योग्यता र तालिमको प्रमाणित प्रतिलिपि पेश गर्नु पर्ने:** स्थानीय सेवामा प्रवेश गरेपछि कुनै कर्मचारीले नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहबाट मनोनयन भई विदेशी विश्वविद्यालय वा मान्यताप्राप्त शिक्षण संस्थाबाट हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्र बाहेक अन्य प्रकारबाट हासिल गरेको विदेशी विश्वविद्यालयको शैक्षिक योग्यताको प्रमाणपत्र प्राप्त गरेको मितिले तीन महिनाभित्र पेश गर्नु पर्नेछ। त्यस्तो प्रमाणपत्र पेश गर्दा देहायका कागजात पेश गर्नु अनिवार्य हुनेछ:-

- (क) लब्धाङ्क पत्र,
- (ख) चारित्रिक प्रमाणपत्र,
- (ग) अवधि खुल्ने गरी बिदा लिएको प्रमाण,

- (घ) स्थानान्तरण प्रमाणपत्र,
- (ङ) समकक्षता निर्धारण गरेको प्रमाणपत्र,
- (च) मिति र समय खुलेको परीक्षा कार्यक्रम,
- (छ) परीक्षा शुल्क बुझाएको रसिद वा प्रमाण र प्रवेशपत्र वा तत्सम्बन्धी अन्य कुनै प्रमाण।

६५. **तालिम बापतको अङ्क गणना:** (१) ऐनको दफा ३८ को उपदफा (३) बमोजिम सेवाकालीन तालिम बापतको अङ्क दिँदा तालिमको प्रमाणपत्रमा उल्लिखित श्रेणीको आधारमा दिइनेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सम्बन्धित प्रमाणपत्रमा श्रेणी नखुलेको तालिम बापत द्वितीय श्रेणीको अङ्क दिइनेछ।

(३) उपनियम (१) र (२) बमोजिमको अङ्क दिँदा बहुवा हुने पदभन्दा तल्लो तहको सेवा प्रवेशको पद वा तहवृद्धि भएको पदमा लिएको सेवाकालीन तालिमलाई आधार मानी गणना गरिनेछ।

६६. **बहुवा समितिले आवश्यक व्यवस्था गर्न सक्ने:** अधिकृत तहका पदमा बहुवाको कारबाही गर्दा यस परिच्छेदभित्र नपरेका विषयमा वा सोभित्र परेका विषय भए तापनि नियमले यस्तो गर्ने भन्ने केही सङ्केत नगरेको विषयमा कुनै अप्रत्याशित कठिनाइ आई परेमा बहुवा समितिले ऐन र यस नियमावलीको उद्देश्य प्रतिकूल नहुने गरी आवश्यक व्याख्या वा व्यवस्था गर्न सक्नेछ। त्यस्तो व्याख्या वा व्यवस्थालाई मार्गदर्शनको लागि सम्बन्धित सबै निकायमा पठाउनु पर्नेछ।

६७. **अन्तर तह र आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बहुवाको लागि विज्ञापन:** नियम २६ बमोजिम निर्धारित प्रतिशत अनुरूप अन्तर तह र आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा हुने बहुवा पदपूर्तिका लागि आयोगले सम्बन्धित उम्मेदवारहरूको जानकारीका लागि विज्ञापन प्रकाशन गर्नु पर्नेछ। सो विज्ञापनमा बहुवा हुने पदको सङ्ख्या तथा विवरण, आवश्यक शैक्षिक योग्यता एवं सेवा

अवधि, निवेदनको अन्तिम मिति तथा दरखास्त बुझाउने स्थान समेत खुलाइएको हुनु पर्नेछ।

६८. अन्तर तह र आन्तरिक प्रतियोगिताद्वारा हुने बहुवा परीक्षामा उम्मेदवारीको व्यवस्था: (१) नियम ६७ बमोजिम प्रकाशित विज्ञापन अनुसार ऐनको दफा ३० बमोजिमको सेवा अवधि र शैक्षिक योग्यता पुगेका देहाय बमोजिमका कर्मचारी उम्मेदवार हुन सक्नेछन्-

(क) अधिकृत नवौं तहको पदको लागि सम्बन्धित सेवाको कम्तीमा अधिकृत सातौं तहको पदमा कार्यरत कर्मचारी।

(ख) अधिकृत सातौं तहको पदको लागि सम्बन्धित सेवाको कम्तीमा सहायक पाँचौं तहको पदमा कार्यरत कर्मचारी।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि सहायक चौथो तहको पदको लागि नियम ६७ बमोजिम प्रकाशित विज्ञापन अनुसार ऐनको दफा १० को उपदफा (१२) बमोजिमका कर्मचारीहरू उम्मेदवार हुन सक्नेछन्।

६९. अन्तर तह र आन्तरिक प्रतियोगितात्मक परीक्षामा बहुवाको आधार: स्थानीय सेवाका रिक्त पदमा नियम ६७ बमोजिम अन्तर तह र आन्तरिक प्रतियोगितात्मक परीक्षाद्वारा बहुवा गर्दा आयोगले सञ्चालन गरेको परीक्षामा सफल हुने उम्मेदवारमध्येबाट सिफारिस गरेको योग्यताक्रमको आधारमा गरिनेछ।

७०. बहुवा सम्बन्धी विशेष व्यवस्था: (१) ऐनको दफा ४५ बमोजिम कुनै कर्मचारीलाई बहुवा गर्दा देहाय बमोजिम गर्नु पर्नेछ:-

(क) अधिकृत तहको पदमा कार्यपालिकाले निर्णय अनुसार,

(ख) सहायक तहको पदमा प्रमुख प्रशासकीय अधिकृतको निर्णय अनुसार।

(२) उपनियम (१) बमोजिम बढुवा गर्दा सम्बन्धित स्थानीय तहमा रहेको अभिलेख र प्रदेश किताबखानाबाट उक्त कर्मचारीको सेवाको अविच्छिन्नता र उमेर बुझी बढुवा गरी मन्त्रालय र प्रदेश किताबखानालाई सोको जानकारी दिनु पर्नेछ।

(३) ऐनको दफा ४५ बमोजिम एक तहमाथिको पदमा बढुवा पाउने कर्मचारीलाई निजले तल्लो पदबाट अवकाश लिँदा पाउने सुविधाभन्दा कम नहुने गरी सुविधा प्रदान गरिनेछ।

७१. **बढुवा मिलान गर्ने:** (१) कुनै बढुवा सम्बन्धमा अदालतमा मुद्दा परी बढुवा बदर भई पहिले बढुवा भएको कर्मचारीको बढुवा कायम नहुने भएमा र पहिलेको बढुवा र बढुवा बदर हुने गरी अदालतबाट फैसला भएको मितिका बीचमा अर्को विज्ञापन भएको रहेछ र त्यसरी बढुवा बदर भएको कर्मचारी उक्त विज्ञापनमा बढुवा हुने अवस्था रहेछ भने त्यसरी बढुवा बदर हुँदा विस्थापित हुने कर्मचारीलाई रिक्त पद भएमा रिक्त पदमा र पद रिक्त नभए पछि रिक्त हुने सम्बन्धित सेवा, समूहको पदमा मिलान हुने गरी बढुवा नियुक्ति दिइनेछ।

(२) उपनियम (१) बमोजिम बढुवा गर्दा बढुवा समितिले बढुवा बदर भएको कर्मचारीको विज्ञापन भएको र बढुवा बदर भएको अवधि बीचमा भएका विज्ञापनमा त्यस्तो कर्मचारीको बढुवाका आधारको पुनः मूल्याङ्कन गरी बढुवा नामावली प्रकाशन भई नसकेको अवस्थामा योग्यताक्रम अनुसार र बढुवा नामावली प्रकाशन भई सकेको भएमा उक्त विज्ञापनको बढुवा सिफारिसमा न्यूनतम अङ्क प्राप्त गर्नेभन्दा बढी अङ्क प्राप्त गर्ने अवस्था रहेछ भने बढुवाको लागि सिफारिस गर्नु पर्नेछ।

- (३) उपनियम (१) र (२) बमोजिम बढुवा सिफारिस भएको कर्मचारीको ज्येष्ठता निज जुन विज्ञापनबाट बढुवा कायम हुने हो सोही विज्ञापनमा सिफारिस भएका अन्य कर्मचारी सरह कायम हुनेछ।
७२. **उमेरको हद नलाग्ने:** बढुवाको लागि उम्मेदवार हुन कर्मचारीलाई उमेरको हद लाग्ने छैन।
७३. **सेवा, समूह वा उपसमूह परिवर्तन गर्दा अपनाउनु पर्ने आधार:** स्थानीय तहले ऐनको दफा ४० बमोजिम कुनै कर्मचारीको सेवा, समूह वा उपसमूह परिवर्तन गर्दा देहायका आधारहरू अपनाउनु पर्नेछ:-
- (क) कर्मचारीको परिवर्तन गर्न खोजिएको सेवा, समूह वा उपसमूहको लागि सो सेवा, समूह वा उपसमूहसँग सम्बन्धित योग्यता पुगेको र त्यस्तो कर्मचारीको दक्षता र अनुभव परिवर्तन गर्न खोजिएको सेवा, समूह वा उपसमूहलाई अत्यावश्यक भएको,
- (ख) परिवर्तन गर्न खोजिएको सेवा, समूह वा उपसमूहमा कर्मचारीहरू अपर्याप्त भएको।

परिच्छेद-९

तलब भत्ता

७४. **तलबमान:** (१) नयाँ नियुक्ति पाउने कर्मचारीले निर्धारित तलबमान अनुसारको सुरु तलब पाउनेछ।
- (२) माथिल्लो तलबमानको कुनै पदमा बढुवा पाउने कर्मचारीले उक्त पदका लागि तोकिएको सुरु तलब पाउनेछ।

तर, निजले हाल पाइरहेको तलब उक्त माथिल्लो तलबमानको न्यूनतम तलब बराबर वा सोभन्दा अधिक भएमा उक्त माथिल्लो तलबमानमा निजको तलब तोक्दा देहाय बमोजिम गरी तोकिनेछः-

(क) निजले हाल पाइरहेको तलब माथिल्लो तलबमानको सुरु तलब बराबर मात्र भएमा सो तलबमा एक तलब वृद्धि थप गरी तोकिनेछ।

(ख) साबिक पदमा पाइरहेको तलब बहुवा भएको पदको सुरु तलबभन्दा बढी भएको अवस्थामा माथिल्लो पदको तलब तोक्दा हाल खाइपाई आएको तलबमा नपुगसम्मको तलब वृद्धि थप गरी माथिल्लो पदको एक तलब वृद्धि समेत दिइनेछ।

(३) ऐनको दफा ६१ बमोजिम अवधि थप गरी निवृत्तिभरणको लागि जम्मा सेवा अवधि कायम गरेको अवस्थामा निजको निवृत्तिभरण प्रयोजनको लागि सो थप गरेको अवधिको तलब वृद्धि रकम समेत समावेश गरिनेछ।

(४) ऐनको दफा ४७ को उपदफा (२) बमोजिम कास्की जिल्लाभिन्नका कार्यालयको हकमा प्रदेश किताबखानाबाट र अन्य जिल्लाका कार्यालयको हकमा प्रदेश लेखा इकाईबाट तलबी प्रतिवेदन पारित गराउनु पर्नेछ।

तर, प्रदेश किताबखाना स्थापना नहुँदासम्म प्रदेश लेखा नियन्त्रक कार्यालयबाट तलबी प्रतिवेदन पारित गराउनु पर्नेछ।

७५. **तलब भत्ता पाउने अन्य अवस्था:** (१) एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा वा बहुवा भएको कर्मचारीले साबिक स्थानीय तह छोडी हालको स्थानीय तहमा बहाली गर्न यस नियमावली बमोजिम पाउने तयारी म्याद सात दिन र

बाटोको म्यादको लागि सरुवा वा बढुवा भएको पद अनुसार हालको कार्यालयबाट तलब (स्थानीय भत्ता बाहेक) पाउनेछ।

(२) एक स्थानीय तहबाट अर्को स्थानीय तहमा सरुवा, बढुवा वा नयाँ नियुक्ति भएको कुनै कर्मचारीलाई हालको स्थानीय तहमा बहाल हुन नपाउँदै प्रदेश सरकार वा स्थानीय तहले कुनै तालिम दिने वा अरु कुनै सरकारी काममा लगाउने निर्णय गरेमा सो अवधिको लागि सरुवा, बढुवा वा नयाँ नियुक्ति भएको पद अनुसारको तलब (स्थानीय भत्ता बाहेक) दिइनेछ।

(३) कुनै कर्मचारी छात्रवृत्तिमा मनोनयन भई विदेशमा अध्ययन तालिम वा अध्ययन भ्रमणमा गएको कारणबाट तत्काल बढुवा नियुक्ति लिन नसकेमा वा कुनै कर्मचारी बढुवा भई बढुवा नियुक्ति लिन अगावै मृत्यु भएमा बढुवा गर्ने निर्णय भएको मितिदेखि नै बढुवा भएको पद अनुरूप तलब भत्ता लगायतका सुविधा पाउनेछ।

७६. **स्थानीय भत्ता:** (१) कुनै कर्मचारी स्थानीय भत्ता पाउने स्थानमा बसी काम गरेको भएमा मात्र त्यस्तो भत्ता पाउनेछ। कुनै कर्मचारीको पदस्थापना स्थानीय भत्ता पाउने स्थानमा भएको भए तापनि काजमा वा अन्य तवरले कुनै भत्ता नपाउने वा कम पाउने स्थानमा बसी काम गरेमा निजले सो अवधिभर स्थानीय भत्ता पाउने छैन वा त्यस्तो स्थानको निमित्त तोकिएको भत्तासम्म पाउनेछ।

(२) कुनै कर्मचारीले एक महिनामा सात दिनभन्दा बढी बिदा वा काजमा बसेमा उक्त अवधिको उपनियम (१) बमोजिम पाउने स्थानीय भत्ता पाउने छैन।

७७. **चाडपर्व खर्च सम्बन्धी व्यवस्था:** (१) ऐनको दफा ५० को उपदफा (१) बमोजिम कर्मचारीले खाइपाइ आएको एक महिनाको तलब बराबरको चाडपर्व खर्च प्रत्येक आर्थिक वर्षमा निजले चाडपर्व खर्च लिन चाहेको मुख्य चाडपर्वको पन्ध्र दिन अगावै पाउनेछ। यसरी चाडपर्व खर्च दिँदा उक्त चाडपर्वभन्दा अघिल्लो

महिना भुक्तान भई नसकेको भए तापनि अधिल्लो महिनाको तलब समेत खर्च लेखी भुक्तानी दिइनेछ।

(२) नियम ११० को उपनियम (१०) को अवस्था बाहेक असाधारण विदा लिएको तथा ऐनको दफा ११४ बमोजिमको बेतलबी विदा लिएको कर्मचारीले सो विदा लिएको अवधिमा चाडपर्व खर्च पाउने छैन।

(३) यो नियम प्रारम्भ हुँदाका बखत सेवामा बहाल रहेका कर्मचारीले यो नियम प्रारम्भ भएको मितिले तथा यो नियम प्रारम्भ भएपछि नियुक्त हुने कर्मचारीले हाजिर भएको मितिले तीन महिनाभित्र आफूले चाडपर्व खर्च लिने मुख्य चाडपर्व पर्ने सम्भावित महिनाको सम्बन्धमा सम्बन्धित कार्यालयमा लिखित रूपमा जानकारी दिनु पर्नेछ। यसरी निवेदन दिई सकेपछि सो कर्मचारीले आफ्नो सेवा अवधिभर अर्को चाडपर्वमा खर्च माग गर्न पाउने छैन।

७८. सावधिक जीवन बिमा सम्बन्धी व्यवस्था: (१) ऐनको दफा ५२ बमोजिमको योगदानमा आधारित सावधिक जीवन बिमा कोषको प्रयोजनको लागि प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी स्वदेशभित्र रहेका कुनै बिमा कम्पनी वा प्रचलित कानून बमोजिम गठन भएको संस्थालाई सो कम्पनी वा संस्थाको कारोबार, वित्तीय क्षमता आदि समेत विचार गरी सावधिक जीवन बिमा सञ्चालनको लागि तोक्न सक्नेछ।

(२) उपनियम (१) बमोजिमको संस्थामा ऐनको दफा ५२ बमोजिमको सावधिक जीवन बिमा कोष रहनेछ।

(३) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएको कर्मचारीले समेत निजको कोषमा जम्मा भएको रकम र त्यसमा पाकेको ब्याज पाउनेछ।

(४) यस नियम बमोजिम बिमाङ्क रकम प्रदान गर्दा सम्बन्धित कर्मचारीको नाममा जम्मा भएको रकमभन्दा बढी रकम प्रदान गर्नु पर्ने भएमा

बढी हुने रकम सम्बन्धित स्थानीय तहले उपनियम (१) बमोजिमको कम्पनी वा संस्थामा जम्मा गरी दिनेछ।

(५) उपनियम (१) बमोजिम तोकिएको संस्थाले बिमा कोषमा जम्मा भएको प्रत्येक कर्मचारीको छुट्टाछुट्टै हिसाब देखिने गरी अभिलेख अद्यावधिक गरी प्रत्येक वर्षको विवरण सम्बन्धित कर्मचारीलाई उपलब्ध गराउनु पर्नेछ।

(६) सावधिक जीवन बिमा सञ्चालन र व्यवस्थापनको लागि प्रदेश सरकारले आवश्यक निर्देशिका जारी गरी लागू गर्न सक्नेछ।

परिच्छेद-१०

उपचार खर्च

७९. उपचार खर्च: (१) कर्मचारीले सेवा अवधिभरमा अधिकृत तहको कर्मचारी भए बाह्र महिना बराबरको र सहायक तहको कर्मचारी भए एक्काइस महिना बराबरको खाइपाई आएको तलब रकमसम्म उपचार खर्च बापत पाउनेछ।

(२) कुनै कर्मचारी वा निजको परिवारको सदस्य विरामी भएमा उपनियम (१) बमोजिम पाउने रकममा नबढ्ने गरी देहाय बमोजिम भएको उपचार खर्च स्थानीय तहले दिनेछ:-

- (क) रोगको उपचारको निमित्त स्वीकृत चिकित्सकले जाँच गर्दा लागेको शुल्क तथा जाँच गरी लेखी दिएको प्रेस्क्रिप्सन अनुसार औषधी किनेको खर्च,
- (ख) स्वास्थ्य संस्थामा भर्ना हुँदा र उपचार गराउँदा लागेको बिल बमोजिमको खर्च,
- (ग) अस्पताल र स्वीकृत चिकित्सक पनि नभएको ठाउँमा भएको उपचारमा प्रमुख प्रशासकीय अधिकृतले सिफारिस गरेको खर्च,

- (घ) सबै किसिमको सर्जिकल अपरेसन गर्दा लागेको बिल बमोजिमको खर्च,
- (ङ) आफ्नो घर वा डेरा छाडी अर्को जिल्ला वा विदेशमा गई औषधी उपचार गराउँदा त्यस्तो स्थानसम्म पुग्दाको र फर्कदाको बिरामीको र कुरुवा चाहिने भए एकजना कुरुवासम्मको यातायात खर्चको पुरै रकम र खाना खर्च बापत सम्बन्धित कर्मचारीले प्रचलित कानून बमोजिम पाउने दैनिक भत्ताको पचहत्तर प्रतिशत रकम।

(३) यस नियम बमोजिम पाउने उपचार खर्च कुनै कर्मचारीले पेशकीको रूपमा लिन चाहेमा सोको कारण मनासिब देखिए यस नियमको अधीनमा रही पछि हिसाब बुझाउने गरी पेशकी दिन सकिनेछ। त्यसरी पेशकी लिएको रकम पछि हिसाब गर्दा उपचार बापत पाउने रकमभन्दा बढी हुन आएमा बढी भए जति रकम सम्बन्धित कर्मचारीको तलबबाट किस्ताबन्दीमा कट्टी गरिनेछ। त्यसरी कट्टी गर्नु पर्ने रकम भुक्तानी नहुँदै सम्बन्धित कर्मचारी वा निजको परिवारको सदस्यको मृत्यु भएमा कट्टी गर्न बाँकी रहेको रकम मिन्हा हुनेछ।

(४) झुट्टा व्यहोरा पेश गरी यस नियम बमोजिम उपचार खर्च माग गर्ने वा प्राप्त गर्ने कर्मचारी लगायत त्यस्तो झुट्टा व्यहोरा प्रमाणित गर्ने स्वीकृत चिकित्सक (कर्मचारी भएमा) उपर कारवाही हुन सक्नेछ।

(५) कुनै कर्मचारी सेवाबाट अलग हुँदा यस नियम बमोजिम सेवा अवधिभरमा पाउने उपचार खर्चमध्ये केही लिई वा नलिई उपचार खर्च लिन बाँकी रहेको भए त्यस्तो बाँकी रकम एकमुष्ट लिन पाउनेछ।

तर, निवृत्तिभरण पाउने गरी सेवाबाट अलग भएको कर्मचारीले उपचार खर्च बापत लिन बाँकी रकममा बीस वर्ष, पच्चीस वर्ष र सोभन्दा बढी सेवा

अवधि भएको कर्मचारीले क्रमशः दश, पन्ध्र र बीस प्रतिशत थप गरी हुन आउने रकम एकमुष्ट लिन पाउनेछ।

(६) दश वर्ष सेवा अवधि नपुगेको कुनै कर्मचारीलाई औषधी उपचारको लागि खर्च दिँदा यस नियममा तोकिएको रकमलाई दश वर्ष सेवा गरे बापत पाउने रकम मानी दामासाहीले हुन आउने रकम मात्र दिइनेछ।

(७) यस नियम बमोजिम उपचार खर्च माग गर्ने कर्मचारीले कार्यालयमा हाजिर हुन नसक्ने गरी बिरामी भएको अवस्थामा बिरामी बिदा बाँकी भएसम्म बिरामी बिदा नै माग गर्नु पर्नेछ। बिरामी बिदा बाँकी नभएमा मात्र अन्य बिदा माग गर्न सक्नेछ।

(८) यस नियम बमोजिम स्वास्थ्य संस्थामा भर्ना भई वा विदेशमा गई उपचार गराउनु पर्दा बाहेक कर्मचारीलाई एक वर्षमा निजले खाइपाइ आएको डेढ महिनाको तलब बराबरको रकमसम्म उपचार खर्च दिन सकिनेछ।

(९) यस नियम बमोजिम कर्मचारीले पाएको उपचार खर्चको अभिलेख खर्च लेखे स्थानीय तहले राखी त्यस्तो विवरण मन्त्रालय र प्रदेश किताबखानामा अभिलेख राख्न पठाउनु पर्नेछ।

(१०) कर्मचारीलाई लागेको रोग स्थानीय स्वास्थ्य संस्थाबाट उपचार हुन नसक्ने भई निजको ज्यानलाई नै जोखिम हुने अवस्था परेमा सम्बन्धित प्रमुख प्रशासकीय अधिकृतको स्वीकृति लिई त्यस्तो कर्मचारीको उपचारको लागि त्यस ठाउँबाट सबैभन्दा नजिकको नेपालभित्रको अरु कुनै सुविधायुक्त स्वास्थ्य संस्थामा छिटो साधनद्वारा लैजाँदा र त्यहाँबाट फर्काउँदा लाग्ने खर्च स्थानीय तहले बेहोर्नेछ।

८०. थप आर्थिक सहायता: (१) सेवामा बहाल रहेको कुनै कर्मचारी वा निजको पति वा पत्नीलाई स्वदेश वा विदेशमा उपचार गर्न नेपाल सरकार वा प्रदेश सरकारद्वारा गठित मेडिकल बोर्डले सिफारिस गरेको आधारमा नियम ७९ को उपनियम (१) बमोजिम पाउने उपचार खर्चको अतिरिक्त देहायको समितिको

सिफारिसमा स्थानीय तहले उचित ठहर्‍याएको थप आर्थिक सहायता रकम दिइनेछः-

- (क) प्रमुख प्रशासकीय अधिकृत
- (ख) आर्थिक प्रशासन शाखा प्रमुख
- (ग) स्वास्थ्य शाखा प्रमुख
- (घ) प्रशासन शाखा प्रमुख

(२) उपनियम (१) बमोजिमको समितिले थप आर्थिक सहायताको लागि रकम सिफारिस गर्दा कडा रोगको हकमा उपचार गर्दा लागेको रकमको बिल बमोजिम बढीमा पन्ध्र लाख रुपैयाँसम्म सिफारिस गर्न सक्नेछ।

स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “कडा रोग” भन्नाले मुटु रोग, मिर्गौला रोग, क्यान्सर, लुपस, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेमोफोलिया, अप्लास्टिक एनिमिया तथा सिकलसेल एनिमिया रोगलाई जनाउँछ।

(३) थप आर्थिक सहायता सम्बन्धमा प्रदेश सरकारले छुट्टै निर्देशिका बनाई लागू गर्न सक्नेछ।

परिच्छेद-११

निवृत्तिभरण, वृत्ति र अन्य सुविधा

८१. **अशक्त वृत्ति:** (१) कुनै कर्मचारी सरकारी कामको सिलसिलामा दुर्घटनामा परी अङ्गभङ्ग भएको वा चोटपटक लागेको कारणले शारीरिक वा मानसिक रूपमा सरकारी सेवाको लागि अशक्त भएमा त्यस्तो कर्मचारीले निजको जीविकाको लागि बाँचुञ्जेलसम्म अशक्त वृत्तिको रूपमा उपनियम (२) मा लेखिए बमोजिमको निवृत्तिभरण सहित उपनियम (५) मा लेखिए बमोजिमको अशक्त भत्ता पाउनेछ।

(२) उपनियम (१) बमोजिम अशक्त भएको कर्मचारीको सेवा अवधि निवृत्तिभरण पाउने अवस्थामा पुगेको भए निजले तत्काल खाइपाइ आएको (कायम मुकायम भई काम गरेको वा नियम ४६ बमोजिम निमित्त भई काम

गरेको भए सोको समेत) तलबले ऐनको दफा ६३ बमोजिम हिसाब गरी हुन आउने रकम बराबर अशक्त निवृत्तिभरण पाउनेछ। त्यस्तो अशक्त भएको कर्मचारीको सेवा अवधि निवृत्तिभरण पाउने अवस्थामा पुगेको नभए ऐन बमोजिम निवृत्तिभरण पाउने वर्ष पुन्याउन नपुग प्रत्येक पूरा वा चानचुन वर्षको लागि दामासाहीबाट रकम कट्टी गरी बाँकी हुन आउने रकम निवृत्तिभरण बापत पाउनेछ। यसरी कट्टी गर्दा एक तिहाइभन्दा बढी रकम कट्टी गरिने छैन।

(३) उपनियम (१) बमोजिम अशक्त भएको कर्मचारीलाई चोटपटकको अवस्था हेरी आर्थिक सहायता बापत बढीमा एक लाख रुपैयाँसम्मको रकम दिन सकिनेछ।

(४) उपनियम (१) बमोजिम चोटपटक लाग्न गई उपचार गराउँदा लाग्ने उपचार खर्चको शत प्रतिशत रकम सम्बन्धित कर्मचारीले पाउनेछ। यस्तो उपचार खर्च पाएको कारणले त्यस्तो कर्मचारीले पछि बिरामी हुँदा नियम ७९ को उपनियम (१) बमोजिम पाउन सक्ने उपचार खर्च पाउनमा कुनै बाधा पुन्याएको मानिने छैन।

(५) कर्मचारीले अशक्तता बापत उपनियम (२) बमोजिम पाउने अशक्त निवृत्तिभरणको अतिरिक्त थप पाउने मासिक अशक्त भत्ताको रकम निजले खाइपाइ आएको तलबको वीस प्रतिशत बराबर हुनेछ।

स्पष्टीकरण: अशक्त वृत्ति पाएका वा पाउने ठहरिएका कर्मचारीले पछि कुनै सेवामा पुनः प्रवेश पाएमा निजले यो नियममा लेखिएको अशक्त वृत्ति पाउने छैन। तर, खाइपाइ सकेको अशक्त वृत्ति वा अतिरिक्त आर्थिक सहायता रकम भने फिर्ता गर्नु पर्ने छैन।

(६) अशक्त वृत्ति पाउने ठहरिएको वा पाइरहेको कुनै कर्मचारीको मृत्यु सो अशक्त वृत्ति पाउन सुरु भएको मितिले सात वर्षभित्रमा भएमा सो सात वर्ष पूरा हुन बाँकी अवधि बापत पाउने अशक्त वृत्ति अनुदानको रूपमा एकमुष्ट

रकम नियम ८६ को उपनियम (२) बमोजिमको परिवारको सदस्यलाई दिइनेछ।

८२. **अङ्गभङ्ग भए वा चोटपटक लागे बापत पाउने सुविधा:** (१) कुनै कर्मचारी सरकारी कामको सिलसिलामा चोटपटक लाग्न गई सेवाबाट अवकाश लिनु पर्ने नभए तापनि सो चोटपटकको कारणबाट निजको क्षमता वृद्धिलाई बाधा पर्ने भएमा त्यस्तो कर्मचारीलाई लागेको चोटपटकको अवस्थाको विचार गरी निजले खाइपाइ आएको एक महिनाको तलब बराबरको एकमुष्ट रकम आर्थिक सहायता स्वरूप दिन सकिनेछ।

(२) उपनियम (१) बमोजिमको चोटपटकको उपचार गराउन आवश्यक पर्ने अवधिभरको लागि कर्मचारीले निजको कुनै पनि सञ्चित बिदाबाट कट्टा नहुने गरी पूरा तलब सहितको थप विरामी बिदा पाउनेछ।

(३) उपनियम (२) बमोजिम उपचार गराउँदा लागेको उपचार खर्चको शत प्रतिशत रकम त्यस्तो कर्मचारीले पाउनेछ। यस्तो उपचार खर्च पाएको कारणले त्यस्तो कर्मचारीले पछि विरामी हुँदा नियम ७९ को उपनियम (१) बमोजिम पाउन सक्ने उपचार खर्च पाउनमा कुनै बाधा पुऱ्याएको मानिने छैन।

(४) उपनियम (३) तथा नियम ८१ को उपनियम (४) बमोजिम उपचार गर्दा आँखा, हात वा खुट्टाको प्रत्यारोपण गर्नु पर्ने भएमा यसरी अङ्ग प्रत्यारोपण गर्दा लाग्ने सम्पूर्ण खर्च सम्बन्धित स्थानीय तहले बेहोर्नेछ।

(५) कुनै कर्मचारीले जानाजान आफ्नै गम्भीर लापरवाहीले चोटपटक लगाएको कारणले अङ्गभङ्ग भएकोमा यस नियम बमोजिमको सुविधा पाउने छैन।

(६) उपनियम (२) बमोजिम उपचार गराउँदा गराउँदै कुनै कर्मचारीको मृत्यु भएमा त्यसरी उपचार गराउँदा लागेको उपचार खर्चको रकम नियम ८६ को उपनियम (२) बमोजिमको परिवारको सदस्यलाई दिइनेछ।

(७) यस नियम बमोजिमको उपचार खर्च पाउन उपचार गरेको वा अस्पतालबाट डिस्चार्ज भएको मितिले दुई महिनाभित्र रकम दावी गरी सक्नु पर्नेछ।

८३. असाधारण पारिवारिक वृत्ति तथा उपदान: (१) कुनै कर्मचारी सरकारी कामको सिलसिलामा दुर्घटनामा परी तत्काल मृत्यु भएमा वा त्यसको कारणबाट निको नहुँदै पछि मृत्यु भएमा निजको पत्नी वा पतिलाई छुट्टै आजीवन मासिक पारिवारिक वृत्तिको रूपमा ऐनको दफा ६३ को उपदफा (२) अनुसारको न्यूनतम निवृत्तिभरणको पचास प्रतिशतले हुन आउने रकम र थप उपदानको रूपमा मृतक कर्मचारीले खाइपाइ आएको तलबको तीन महिनाको रकम एकमुष्ट दिइनेछ।

(२) कर्मचारीको विधुर पति वा विधवा पत्नीलाई देहाय बमोजिमको अवस्थामा मात्र मान्यता दिइनेछ:-

(क) उपर्युक्त कारणबाट मृत्यु हुने घटना घट्नु अघि त्यस्तो कर्मचारीसँग वैवाहिक सम्बन्ध भई सकेको हुनु पर्नेछ।

(ख) कर्मचारीको मृत्यु भएको समयमा निजसँग सगोलमा बसेको हुनु पर्नेछ।

(३) विधवा पत्नी नभएमा वा पतिको मृत्युअघि निजबाट छुट्टिसकेको भएमा वा त्यस्तो विधवा पत्नीको पुनर्विवाह हुनुभन्दा पहिले जन्मेको निज मृतक कर्मचारीको सन्तति वा धर्मपुत्र, धर्मपुत्रीलाई उपनियम (१) मा तोकिएको पटके उपदान दामासाहीले एकमुष्ट दिन सकिनेछ।

तर, अठार वर्षभन्दा कम उमेरका सन्तति वा धर्मपुत्र, धर्मपुत्री रहेछन् भने निजहरूको गुजाराको लागि स्थानीय तहले निजहरूलाई अठार वर्ष नपुगुञ्जेलसम्मको लागि दामासाहीले विधवा पत्नी वा विधुर पतिले पाउने

पारिवारिक वृत्तिको अङ्कको दुई तिहाइमा नबढ्ने गरी मनासिब ठहराएको दरले थप पारिवारिक वृत्ति पनि दिन सक्नेछ।

(४) मृतक कर्मचारीको विधवा पत्नी वा विधुर पति, सन्तति वा धर्मपुत्र, धर्मपुत्री रहेनछन् र निज कर्मचारीको आश्रित आमाबाबु दुवै वा तीमध्ये कुनै एक रहेछन् भने निजहरूको गुजाराको लागि विधवा पत्नी वा विधुर पतिले पाउने पारिवारिक वृत्तिको अङ्कको दुई तिहाइमा नबढ्ने गरी आजीवन पारिवारिक वृत्ति प्रदान गर्न सकिनेछ।

(५) मृतक कर्मचारीको विधवा पत्नी वा विधुर पति, सन्तति वा धर्मपुत्र, धर्मपुत्री वा आमाबाबु कुनै रहेनछन् र त्यस्तो कर्मचारीको आश्रित दाजुभाइ वा अविवाहित दिदीबहिनीहरू वा तीमध्ये कुनै रहेछन् भने निजहरूको गुजाराको लागि स्थानीय तहले मनासिब देखेको अवधिसम्मको लागि दामासाहीले विधवा पत्नी वा विधुर पतिले पाउने पारिवारिक वृत्तिको अङ्कको दुई तिहाइमा नबढ्ने गरी मनासिब ठहराएको दरले पारिवारिक वृत्ति प्रदान गर्न सक्नेछ।

स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “आमाबाबु” भन्नाले विवाहित महिला कर्मचारीको हकमा निजको सासूससुरा समेतलाई जनाउनेछ।

८४. **शैक्षिक तथा सन्तति वृत्ति:** (१) कुनै कर्मचारीको सरकारी कामको सिलसिलामा दुर्घटनामा परी मृत्यु भएमा वा सोही कारणले गर्दा आजीवन काम गर्न नसक्ने भएमा त्यस्तो मृतक वा अशक्त कर्मचारीको सन्ततिलाई अठार वर्ष उमेर नपुगुञ्जेल मासिक एक हजारका दरले शैक्षिक वृत्ति दिइनेछ।

(२) सरकारी कामको सिलसिलामा मृत्यु भएको कर्मचारीको सन्ततिलाई अठार वर्ष उमेर पूरा नभएसम्म उपनियम (१) बमोजिमको शैक्षिक वृत्तिको अतिरिक्त मृतक कर्मचारी बहाल रहेको पदको सुरु तलब स्केलको देहाय बमोजिमको प्रतिशतका दरले मासिक सन्तति वृत्ति समेत दिइनेछ:-

कर्मचारीको तह	सुरु तलब स्केलको प्रतिशत
---------------	--------------------------

(क)	अधिकृत एघारौं तह	८
(ख)	अधिकृत छैटौंदेखि दशौंसम्म	१०
(ग)	सहायक तह	१५

स्पष्टीकरण: यस नियमको प्रयोजनको लागि “सन्तति” भन्नाले सम्बन्धित

कर्मचारीको छोरा वा छोरी वा धर्मपुत्र वा धर्मपुत्री सम्झनु पर्छ।

८५.

समितिको व्यवस्था: (१) कुनै कर्मचारीको सरकारी कामको सिलसिलामा दुर्घटनामा परी मृत्यु भएमा वा चोटपटक लागि उपचार गर्नु परेमा वा आजीवन अशक्त भएमा आफैले वा निजको परिवार वा सन्ततिले पाउने वृत्ति वा उपचार खर्च वा उपदानको सम्बन्धमा सिफारिस गर्न देहायका सदस्यहरू सम्मिलित समिति रहनेछः-

- (१) प्रमुख प्रशासकीय अधिकृत
- (२) आर्थिक प्रशासन शाखा प्रमुख
- (३) स्वास्थ्य शाखा प्रमुख
- (४) प्रशासन शाखा प्रमुख

(२) उपनियम (१) बमोजिम गठित समितिलाई कुनै कर्मचारीको मृत्यु सरकारी कामको सिलसिलामा भएको हो वा होइन भन्ने र अशक्तताको सम्बन्धमा र सरकारी कामको सिलसिलामा चोटपटक लागेको हो वा होइन भन्ने सम्बन्धमा समेत सिफारिस गर्ने अधिकार हुनेछ।

(३) उपनियम (१) र (२) बमोजिमको सिफारिस देहायका कागजातहरूको आधारमा गर्नु पर्नेछः-

- (क) सरकारी कामको लागि खटाएको प्रमाण वा भ्रमण आदेश,
- (ख) सर्जमिन मुचुल्का वा प्रहरी प्रतिवेदन,
- (ग) उपचार गराएको अस्पतालको कागजात वा बिल।

(४) नियम ८२ को उपनियम (२) बमोजिम थप बिरामी बिदा स्वीकृत गर्दा समेत उपनियम (१) बमोजिमको समितिको सिफारिसलाई आधार मानिनेछ।

(५) समितिले सरकारी कामकाजको सिलसिलामा दुर्घटनामा परेको हो वा होइन भन्ने विषयमा यकिन गर्दा उपनियम (३) बमोजिमका कागजात बेगर सरकारी कामकाजको सिलसिलामा दुर्घटनामा परेको भनी सिफारिस गरेमा त्यस्तो सिफारिसको आधारमा सम्बन्धित कर्मचारी वा निजको परिवारले प्राप्त गरेको सुविधा बापतको रकम समितिमा रहेका सबै सदस्यहरूबाट दामासाहीले असुल उपर गरी निजहरू उपर प्रचलित कानून बमोजिम विभागीय कारवाही समेत हुनेछ।

(६) उपनियम (५) बमोजिम सिफारिस गलत भएको प्रमाणित भएमा त्यसपछि त्यस्तो सिफारिस बमोजिम सम्बन्धित कर्मचारी वा निजको परिवारले पाइरहेको सुविधा दिइने छैन।

स्पष्टीकरण: यस नियमको प्रयोजनका लागि “सरकारी कामको सिलसिला” भन्नाले अन्यथा प्रमाणित भएमा बाहेक देहायको अवस्थालाई जनाउनेछ:-

(क) कुनै पनि बेला कार्यालय जाँदा र कार्यालयबाट फर्किदाँ वा कार्यालय समयभित्र वा बाहिर कुनै पनि स्थानमा कार्यालयको कामकाजमा खटिएको अवस्था,

(ख) सरकारी कामकाजको लागि अन्यत्र काज खटिई गएको अवस्थामा काज अवधिभर।

८६. **निवृत्तिभरण सम्बन्धी कार्यविधि:** (१) उमेर वा सेवा अवधिको कारणबाट अनिवार्य अवकाश पाउने कर्मचारीले अवकाश हुने मितिभन्दा छ महिना अगावै अनुसूची-२० बमोजिमको फाराम भरी आफू बहाल रहेको स्थानीय तह मार्फत् प्रदेश किताबखानामा अनिवार्य रूपले पठाउनु पर्नेछ।

(२) उपनियम (१) बमोजिमको फाराम भर्न नपाउँदै कुनै कर्मचारीको मृत्यु भएमा त्यस्तो मृतक कर्मचारीले इच्छाएको व्यक्तिले र कसैलाई इच्छाएको नभए निजको परिवारका सदस्यमध्ये देहायको क्रम अनुसार जो जीवित छ उसैले सम्बन्धित अधिकारी समक्ष छ महिनाभित्र फाराम भरी पठाउनु पर्नेछ:-

- (क) सगोलको पति वा पत्नी,
- (ख) सगोलको छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री वा विधवा छोरा बुहारी,
- (ग) बाबु, आमा,
- (घ) आफैँले पालन पोषण गर्नु पर्ने पुरुष र अविवाहित महिला कर्मचारीको हकमा बाजे, बज्यै र विवाहित महिला कर्मचारीको हकमा सासु, ससुरा र छोरापट्टिको नाति वा अविवाहित नातिनी,
- (ङ) भिन्न बसेको पति वा पत्नी,
- (च) भिन्न बसेको छोरा, छोरी, धर्मपुत्र, धर्मपुत्री वा विधवा छोरा बुहारी,
- (छ) भिन्न बसेका बाबु र आमा।

स्पष्टीकरण: एक क्रममा एकभन्दा बढी नातेदारहरू तोकिएको भए सो क्रममा तोकिएका सबै नातेदारहरूले बराबर हिसाबमा मृतक कर्मचारीको निवृत्तिभरण पाउन सक्नेछन्।

(३) उपनियम (१) वा (२) बमोजिम फाराम प्राप्त भएपछि प्रदेश किताबखानाले आवश्यक जाँचबुझ गरी अवकाश प्राप्त गर्ने कर्मचारी वा मृतक कर्मचारीको निवृत्तिभरण पाउने नातेदारलाई प्रदेश किताबखानाले तोकेको ढाँचामा निवृत्तिभरण अधिकारपत्र दिनु पर्नेछ।

(४) निवृत्तिभरणको लागि फाराम भरी पठाउने व्यक्तिले कुन ठेगानामा निवृत्तिभरणको लागि अधिकारपत्र पठाई दिनु पर्ने हो सो कुरा खोली प्रदेश किताबखानामा पठाउनु पर्नेछ र सबै रीत पुगेकोमा सम्बन्धित व्यक्तिले पाउने गरी पैतीस दिनभित्र निवृत्तिभरण अधिकारपत्र सम्बन्धित व्यक्तिलाई पठाई दिनु पर्नेछ।

८७. **पारिवारिक निवृत्तिभरण सम्बन्धी विशेष व्यवस्था:** (१) ऐनको दफा ६५ को उपदफा (४) बमोजिम मृतक कर्मचारीको नाबालक सन्ततिलाई निवृत्तिभरण प्रदान गर्दा सोही दफाको उपदफा (३) बमोजिम मृतक कर्मचारीको पति वा पत्नीले पाए सरहको रकम त्यस्तो नाबालिग सन्तति एक्काइस वर्ष नपुगेसम्म प्रदान गरिनेछ।

(२) ऐनको दफा ६७ को उपदफा (५) बमोजिम मृतक कर्मचारीको नाबालक सन्ततिलाई निवृत्तिभरण प्रदान गर्दा सोही दफाको उपदफा (१) बमोजिम मृतक कर्मचारीको पति वा पत्नीले पाए सरहको रकम त्यस्तो नाबालिग सन्तति एक्काइस वर्ष नपुगेसम्म प्रदान गरिनेछ।

८८. **बरबुझारथ नगरेमा उपदान वा निवृत्तिभरण रोक्का गर्न सकिने:** सेवा निवृत्त कर्मचारीले बुझाउनु पर्ने सरकारी नगदी, जिन्सी र कागजात नियम अनुसार नबुझाएमा त्यसरी नबुझाएको अवधिसम्मको लागि निजले पाउने उपदान वा निवृत्तिभरण रोक्का गर्न सकिनेछ। त्यस्तो सरकारी नगदी, जिन्सी र कागजात बुझ्नु पर्ने कर्मचारीले पनि तोकिएको समयमै बुझिलिनु पर्नेछ।

८९. **कर्मचारी कल्याण कोष स्थापना र सञ्चालन सम्बन्धी व्यवस्था:** (१) स्थानीय तहले ऐनको दफा ६८ को उपदफा (५) र दफा १२५ को उपदफा (२) बमोजिम स्थापना गरेको कोषमा प्रत्येक वर्ष असोज मसान्तभित्र आफ्नो कार्यालयको स्वीकृत दरबन्दी अनुसारको कम्तीमा एक महिनाको सुरु तलब बराबरको रकम जम्मा गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम स्थापना भएको कोषबाट योगदानमा आधारित निवृत्तिभरण पाउने गरी नियुक्ति भएका कर्मचारीको सञ्चित बिदा, औषधी उपचार खर्च र विशेष आर्थिक सुविधा भुक्तानी गरिनेछ।

(३) साबिक स्थानीय निकाय, घरेलु तथा साना उद्योग विकास समिति र दुर्गम क्षेत्र विकास समितिमा स्थायी नियुक्ति भई स्थानीय तहमा समायोजन भएका कर्मचारी अवकाश हुँदा प्रचलित संघीय कानून बमोजिम पाउने उपदान, सञ्चित बिदा र औषधी उपचार खर्च रकम अवकाश हुँदाको पद अनुसार कम भएको खण्डमा त्यस्तो कम भएको रकम उपनियम (१) बमोजिमको कोषबाट भुक्तानी गरिनेछ।

(४) उपनियम (१) बमोजिम स्थापित कोष सञ्चालन र परिचालन सम्बन्धमा प्रदेश सरकारले कार्यविधि बनाई लागू गर्न सक्नेछ।

परिच्छेद-१२

अध्ययन र तालिममा मनोनयन सम्बन्धी व्यवस्था

९०. तालिम दिनु पर्ने: (१) प्रत्येक स्थानीय तहले तालिम प्रदायक संस्थासँग समन्वय गरी प्रत्येक कर्मचारीलाई तीन वर्षमा कम्तीमा एकपटक पाँच कार्यदिन वा सोभन्दा बढी अवधिको तालिम दिने व्यवस्था मिलाउनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम तालिम दिन आवश्यक बजेट सम्बन्धित स्थानीय तहले आफ्नो वार्षिक बजेट तथा कार्यक्रममा समावेश गर्नु पर्नेछ।

९१. अध्ययन, तालिम वा अध्ययन भ्रमणको निमित्त मनोनयनका आधारहरू: अध्ययन, तालिम वा अध्ययन भ्रमणको निमित्त कर्मचारीलाई मनोनयन गर्दा सम्बन्धित स्थानीय तहले सेवा, समूह वा उपसमूहभित्रका मातहतका कर्मचारीमध्येबाट देहायको आधारमा मनोनयन गरिनेछ:-

- (क) अध्ययन, तालिम वा अध्ययन भ्रमणको विषय सम्बन्धित कर्मचारी कार्यरत रहेको सेवा, समूह वा उपसमूहको निमित्त उपयोगी र आवश्यक भएको,
- (ख) अध्ययन, तालिम वा अध्ययन भ्रमणको लागि प्राप्त छात्रवृत्तिमा मनोनयनको लागि तोकिएको आवश्यकतालाई प्राथमिकता दिई ऐनको दफा ३४ बमोजिम शैक्षिक योग्यता, ज्येष्ठता, भौगोलिक क्षेत्रमा काम गरेको अनुभव र कार्य सम्पादनको मूल्याङ्कन बापत बढी अङ्क पाउने कर्मचारीमध्ये प्राथमिकताको आधारमा,
- (ग) अध्ययनको हकमा तीन वर्ष स्थायी सेवा अवधि पूरा भएको,
- (घ) स्नातक, स्नातकोत्तर वा कुनै शैक्षिक उपाधिको अध्ययनको हकमा पैतालीस वर्ष उमेर ननाघेको।

९२. **मनोनयन गर्दा प्राथमिकता दिनुपर्ने:** (१) वैदेशिक अध्ययन, तालिम वा अध्ययन भ्रमणको निमित्त कर्मचारीको मनोनयन गर्दा नियम ९१ को अधीनमा रही देहाय बमोजिम गर्नु पर्नेछ:-

- (क) वैदेशिक अध्ययन गर्ने, तालिम लिने वा अध्ययन भ्रमण गर्न पहिले मौका नपाएको,
- (ख) सबै कर्मचारीले पहिले मौका पाई सकेको भएमा यसरी अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरी सकेपछि सम्बन्धित स्थानीय तहमा सबैभन्दा बढी समय व्यतित गरेको,

(ग) खण्ड (क) र (ख) बमोजिम मनोनयनको क्रम निर्धारण हुन नसकेमा एउटै पदमा सबैभन्दा बढी सेवा अवधि भएको,

तर, कुनै खास योग्यता र उमेर नै आवश्यक पर्ने भनी उल्लेख भई आएको विषयमा त्यस्तो योग्यता र उमेर हुने कर्मचारीको वीचमा मात्र खण्ड (क) र (ख) अनुरूप मनोनयन गर्नु पर्नेछ।

(२) स्थानीय तहले मनोनयन गर्नु पर्ने तालिम वा अध्ययन भ्रमणमा भाग लिन कुनै कर्मचारीको नाममा आमन्त्रण आए पनि सम्बन्धित स्थानीय तहले उपनियम (१) बमोजिम नै मनोनयन गर्नु पर्नेछ।

तर, आयोजना विशेषसँग सम्बन्धित सिटको लागि सोही आयोजनाभित्र बाट उपनियम (१) बमोजिम मनोनयन गर्न सकिनेछ।

(३) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि आफू कार्यरत सेवा, समूह वा उपसमूहको लागि उपयोगी र आवश्यक हुने विषयमा विभिन्न मुलुक वा नेपाल सदस्य रहेको अन्तर्राष्ट्रिय संस्थाबाट छात्रवृत्ति प्राप्त गर्ने गरी अख्तियारवालाको पूर्व स्वीकृति लिई विश्वव्यापी प्रतिस्पर्धामा छनौट भई वैदेशिक अध्ययन वा तालिममा सहभागी हुने अवसर पाएका कर्मचारीलाई समेत अध्ययन वा तालिमका लागि मनोनयन गरिनेछ।

९३. **मनोनयनमा बन्देज:** यस परिच्छेदमा यसअघि जुनसुकै कुरा लेखिएको भए तापनि ऐनको दफा ३१ बमोजिम तहवृद्धि वा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन नपाउने अवधिभर कुनै पनि कर्मचारीलाई अध्ययन, तालिम वा अध्ययन भ्रमणको निमित्त मनोनयन गर्न हुँदैन।

९४. **अध्ययन, तालिम वा अध्ययन भ्रमणसम्बन्धी अन्य व्यवस्था:** (१) प्रत्येक स्थानीय तहले विभिन्न दातृ संस्थाबाट आयोजना कार्यान्वयनको सिलसिलामा आयोजना सम्झौता अन्तर्गत प्राप्त हुने छात्रवृत्तिको वार्षिक विवरण तयार गरी राख्नु पर्नेछ।

(२) कर्मचारीले अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेको मितिले तीस दिनभित्र सम्बन्धित स्थानीय तहमा हाजिर हुनु पर्नेछ। मनासिब माफिकको कारण सहितको सूचना सहित बिदा माग गरी बिदा स्वीकृत भएको अवस्थामा बाहेक सो अवधिभित्र हाजिर नहुने कर्मचारीलाई विभागीय सजाय हुनेछ।

(३) अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा गरेको नब्बे दिनभित्र हाजिर हुनु नआएमा वा ऐनको दफा ७२ बमोजिमको कबुलियत अनुसार स्थानीय सेवामा सेवा नगरेमा त्यस्तो अध्ययन, तालिम वा अध्ययन भ्रमणमा लागेको वा पाएको खर्च र सो अवधिमा पाएको तलबभत्ता समेत त्यस्ता कर्मचारीले अध्ययनको लागि निर्धारित समय व्यतित भएको अर्को तीन महिनाभित्र सम्बन्धित कार्यालयमा बुझाउनु पर्नेछ र नबुझाएमा सरकारी बाँकी सरह असुल उपर गरिनेछ।

(४) अध्ययन, तालिम वा अध्ययन भ्रमणमा गएको कर्मचारी अध्ययन, तालिम वा अध्ययन भ्रमण पूरा भएपछि उपनियम (३) बमोजिमको अवधिभित्र कार्यालयमा हाजिर हुनु आए नआएको सम्बन्धमा अभिलेख प्रयोजनको लागि त्यस्तो कर्मचारीको नाम, अध्ययन गर्न गएको मुलुक, अध्ययन वा तालिमको अवधि र विषय खुल्ने दुई प्रति विवरण प्रत्येक वर्षको साउन मसान्तभित्र तयार गरी एक प्रति मन्त्रालयमा पठाई एक प्रति सम्बन्धित स्थानीय तहले अभिलेख अद्यावधिक गरी राख्नु पर्नेछ। यस्तो विवरण तयार गरी पठाउने दायित्व सम्बन्धित प्रमुख प्रशासकीय अधिकृतको हुनेछ।

(५) वैदेशिक अध्ययन, तालिम वा अध्ययन भ्रमणमा गएको कर्मचारीले कार्यालयमा हाजिर भएको पन्ध्र दिनभित्र प्रतिवेदन तयार गरी सम्बन्धित स्थानीय

तहमा पेश गर्नु पर्नेछ। त्यसरी प्रतिवेदन दिएको जानकारी निजको व्यक्तिगत फाइलमा समावेश गर्न प्रदेश किताबखानामा पठाइनेछ।

(६) कुनै कर्मचारीको काबु बाहिरको परिस्थिति परी उपनियम (५) बमोजिमको अवधिभित्र प्रतिवेदन पेश गर्न नसकेमा त्यसको आधार र कारण सहित सम्बन्धित प्रमुख प्रशासकीय अधिकृत समक्ष म्याद थपको लागि निवेदन दिन सक्नेछ र यसरी परेको निवेदनको व्यहोरा मनासिब लागेमा प्रमुख प्रशासकीय अधिकृतले त्यस्तो प्रतिवेदन पेश गर्न थप पन्ध्र दिन म्याद दिन सक्नेछ।

९५. **अध्ययन पूर्व स्वीकृति लिनु पर्ने:** (१) यो नियम प्रारम्भ भएपछि स्वदेश वा विदेशमा निजी प्रयासमा अध्ययन गर्न चाहने कर्मचारीले अख्तियारवालाको पूर्व स्वीकृति लिनु पर्नेछ।

(२) उपनियम (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि प्राइभेट परीक्षार्थीको रूपमा परीक्षामा सामेल हुन तथा कार्यालय समय बाहेकको समयमा अध्ययन गर्न पूर्व स्वीकृति लिनु पर्ने छैन।

तर, त्यस्तो कर्मचारीले आफू कार्यरत निकायमा सोको जानकारी दिनु पर्नेछ।

परिच्छेद-१३

सजाय र पुनरावेदन

९६. **सामान्य सजाय दिने अधिकारी:** स्थानीय सेवाको पदमा बहाल रहेका कर्मचारीलाई प्रमुख प्रशासकीय अधिकृतले ऐनको दफा ९३ को खण्ड (क) बमोजिमको सजायको आदेश दिन सक्नेछ।

९७. **निलम्बन र सफाइको मौका:** (१) कुनै कर्मचारीलाई निलम्बन गर्नु परेमा सजायको आदेश दिन पाउने अधिकारीले निलम्बन पत्र र ऐनको दफा १०२ को

उपदफा (१) बमोजिम सफाइ पेश गर्न लेखिएको पत्र सम्बन्धित कर्मचारीलाई बुझाउनु पर्नेछ।

(२) सजायको आदेश दिन पाउने अधिकारीले कुनै कर्मचारीसँग सफाइ माग गर्नुभन्दा अगावै स्वयं वा कुनै अन्य अधिकृतद्वारा ऐनको दफा १०२ को उपदफा (४) बमोजिम जाँचबुझ गराइ निजको ठहर सहितको प्रतिवेदन लिन सक्नेछ।

९८. कारबाही प्रारम्भ गर्नु पर्ने अवधि: कुनै पनि कर्मचारीलाई ऐनको दफा ९३ बमोजिम विभागीय कारबाही गर्नु पर्ने अवस्था सिर्जना भएको मितिले पन्द्र दिनभित्र कारबाहीको प्रक्रिया प्रारम्भ गर्नु पर्नेछ।

९९. जाँचबुझ गर्ने अधिकृतले अपनाउने कार्यविधि: (१) जाँचबुझ गर्ने अधिकृतलाई देहायको कार्यविधि अपनाइ विभागीय जाँचबुझको कारबाही चलाउने अधिकार हुनेछ:-

(क) बयान गराउने, लिखित प्रमाणहरू दाखिल गराउने र साक्षीको नाममा समाहान जारी गर्ने आदि विषयमा अदालतलाई भए सरहको अधिकार प्रयोग गर्न सक्ने,

(ख) अभियोग लागेको कर्मचारीको रोहबरमा सबुत प्रमाण बुझ्ने,

(ग) अभियोग लागेको कर्मचारीलाई साक्षीसँग जिरह गर्न र अभियोग विरुद्ध सबुत प्रमाण दाखिल गर्ने मौका दिने।

(२) उपनियम (१) बमोजिमको जाँचबुझको काम सकिएपछि आदेश दिन पाउने अधिकारी समक्ष जाँचबुझ अधिकृतले प्रतिवेदन पेश गर्नु पर्नेछ। निजले त्यस्तो प्रतिवेदनमा सजाय सम्बन्धी कारण सहितको सबुत प्रमाण पनि दाखिल गर्नु पर्नेछ।

१००. **जाँचबुझ गराउनु पर्ने:** देहायको अवस्थामा विभागीय सजायको आदेश दिन पाउने अधिकारीले कुनै कर्मचारीलाई देहायको विभागीय सजाय गर्ने सम्बन्धमा जाँचबुझ गराई रहनु पर्ने छैन:-

- (क) ऐनको दफा ९३ को खण्ड (क) बमोजिमको सामान्य सजाय गर्नु परेमा,
- (ख) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट कसुरदार प्रमाणित भएको आधारमा कुनै कर्मचारीलाई विभागीय सजाय दिनु परेमा,
- (ग) भ्रष्टाचारको आरोपमा अदालतबाट कसुरदार ठहरिएको कर्मचारीलाई विभागीय सजाय गर्नु परेमा।

१०१. **सफाइ र स्पष्टीकरण माग गर्ने कार्यविधि:** कुनै कर्मचारीलाई विभागीय सजाय गर्दा ऐन तथा यस नियमावली बमोजिम देहाय बमोजिमको प्रक्रिया पूरा गरी सफाइ पेश गर्ने र स्पष्टीकरण दिने मौका दिनु पर्नेछ:-

- (क) विभागीय सजायको आदेश दिन पाउने अधिकारीले निर्णय गरी सम्बन्धित कर्मचारीलाई लगाइएको आरोपको सम्बन्धमा कम्तीमा पन्ध्र दिनको समय दिई ऐनको दफा १०२ बमोजिम सफाइको मौका दिनुपर्ने,
- (ख) खण्ड (क) बमोजिम दिइएको अवधिभित्र सफाइ पेश नगरेमा वा पेश गरेको सफाइ सन्तोषजनक नभएमा र त्यस्तो कर्मचारीलाई ऐनको दफा ९३ को खण्ड (ख) बमोजिम विशेष सजाय गर्नुपर्ने देखिएमा विभागीय सजायको आदेश दिन पाउने अधिकारीले सफाइ सन्तोषजनक नभएको आधार

र कारणसहित सजाय प्रस्ताव गरी तीस दिनको समय दिई ऐनको दफा १०३ बमोजिम स्पष्टीकरण माग गर्नुपर्ने।

१०२. **आयोगको परामर्श लिने कार्यविधि:** कुनै कर्मचारीलाई विभागीय सजायको आदेश दिनुभन्दा पहिले सजायको आदेश दिन पाउने अधिकारीले ऐनको दफा १०४ बमोजिम आयोगको परामर्शको लागि लेखी पठाउँदा तत्सम्बन्धमा प्रस्तुत भएका सफाइ, स्पष्टीकरण तथा सबुत प्रमाण समेतको मूल्याङ्कन गरी सो आधारमा ठहर गर्न खोजिएको विभागीय सजाय समेत प्रस्ताव गरी सम्बन्धित सबै सञ्चालककागजात सहितको फाइल संलग्न राखी पठाउनु पर्नेछ र सोको जानकारी मन्त्रालयलाई दिनुपर्नेछ।

१०३. **सजायको आदेश र नक्कल सम्बन्धी कार्यविधि:** (१) कर्मचारी उपर कुनै विभागीय सजायको निर्णय गर्दा सजायको आदेश दिन पाउने अधिकारीले सम्बन्धित कर्मचारीलाई सफाइ वा स्पष्टीकरण पेश गर्न पर्याप्त मौका प्रदान भए नभएको समेत विचार गरी निज कर्मचारीबाट पेश भएको सफाइ, स्पष्टीकरण तथा उपलब्ध सम्पूर्ण सबुत प्रमाणको समुचित मूल्याङ्कन गरी स्पष्ट कारण खुलाई निर्णय गर्नु पर्नेछ। यसरी सजायको आदेश दिन पाउने अधिकारीले सजायको आदेशको सम्बन्धमा आफ्नो स्पष्ट रायसाथ अनुसूची-२१ बमोजिम निर्णय गर्नु पर्नेछ।

(२) यस परिच्छेदमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै कर्मचारीलाई एउटा सजाय प्रस्ताव गरी सफाइ, स्पष्टीकरण माग गरेर पछि अर्को सजाय दिने गरी निर्णय गर्नु हुँदैन।

तर, कुनै कारण परी घटी वा बढी सजाय गर्नु पर्ने अवस्था परेमा नियम १०१ र १०२ को कार्यविधि पुनः पूरा गर्नु पर्नेछ।

(३) सजायको आदेश दिन पाउने अधिकारीले उपनियम (१) बमोजिम कुनै पनि कर्मचारीलाई विभागीय सजाय दिने निर्णय गर्दा निर्णय मितिभन्दा पहिलेदेखि नै लागू हुने गरी निर्णय गर्नु हुँदैन।

तर, ऐनको दफा ९६ को खण्ड (ड) बमोजिमको कसुरमा सजाय गर्दा नब्बे दिन पूरा भएको भोलिपल्टदेखि र दफा ९७ बमोजिमको कसुरमा सजाय गर्दा अदालतबाट कसुर ठहर भएको मितिदेखि लागू हुने गरी निर्णय गर्न सकिनेछ।

(४) कुनै पनि कर्मचारीको सम्बन्धमा उपनियम (१) बमोजिम भएको विभागीय सजायको आदेशको एक प्रति नक्कल सजायको आदेश दिन पाउने अधिकारीले सम्बन्धित कर्मचारीलाई बिना दस्तुर दिनु पर्नेछ।

(५) उपनियम (१) बमोजिम निर्णय गर्दा आयोगबाट परामर्श प्राप्त भएको सात दिनभित्र सजायको आदेश सम्बन्धी निर्णय गरी सो निर्णयको एक एक प्रति आयोग र प्रदेश किताबखानामा पठाउनु पर्नेछ।

१०४. **परामर्श समितिको गठन:** कुनै कर्मचारी उपर ऐनको दफा ९३ को खण्ड (ख) बमोजिमको सजायको आदेश दिनु अघि सजाय दिन पाउने अधिकारीले चाहेमा निजलाई परामर्श दिन प्रमुख प्रशासकीय अधिकृतले परामर्श समिति गठन गर्न सक्नेछ।

१०५. **पुनरावेदनको कार्यविधि:** कुनै कर्मचारीले ऐनको दफा ९३ को खण्ड (क) बमोजिम आफूलाई दिएको विभागीय सजाय विरुद्ध पुनरावेदन दिनु परेमा देहाय बमोजिमको कार्यविधि अपनाउनु पर्नेछ:-

(क) पुनरावेदन गर्ने कर्मचारीले आफ्नै नामबाट पुनरावेदन दिनु पर्नेछ र त्यस्तो पुनरावेदन उचित र आदरसूचक भाषामा लेखिएको हुनु पर्नेछ,

(ख) पुनरावेदन गर्ने कर्मचारीले पुनरावेदनको साथमा आफ्नो सफाइको सबुत प्रमाण संलग्न राख्नुको

- साथै जुन आदेशको विरुद्ध पुनरावेदन गरिएको हो सो आदेशको नक्कल समेत संलग्न गर्नु पर्नेछ,
- (ग) पुनरावेदन दिँदा पुनरावेदन सुन्ने अधिकारीलाई सम्बोधन गरी प्रशासकीय अदालतमा पुनरावेदन दर्ता गराउनु पर्नेछ,
- (घ) सजायको आदेश पाएको मितिले पैतीस दिनभित्र पुनरावेदन दिनु पर्नेछ।

तर, पुनरावेदनको म्याद नघाई पुनरावेदन गर्ने व्यक्तिले पर्याप्त कारण देखाई निवेदन दिएमा पुनरावेदन सुन्ने अधिकारीले मनासिब ठहराएमा साठी दिनसम्ममा परेको पुनरावेदनलाई दर्ता गर्न सक्नेछ।

परिच्छेद-१४

हाजिरी र बिदा

१०६. कर्मचारीको सबै समय कार्यालयको अधीनमा हुने: यस नियमावलीमा अन्यथा लेखिएकोमा बाहेक कर्मचारीको सबै समय कार्यालयको अधीनमा हुनेछ र जुनसुकै समयमा पनि निजलाई सरकारी काममा लगाउन सकिनेछ।
१०७. कार्यालयको समय, समय पालना र हाजिरी: (१) ऐनको दफा ७३ बमोजिम सरकारी कार्यालय समयको निर्धारण प्रदेश सरकारले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिम हुनेछ।

(२) उपनियम (१) बमोजिम निर्धारित समयमा कार्यालयमा नआउने र कार्यालयमा पटक पटक ढिलो आउने चाँडो जाने तथा कार्यालयको काममा बाहेक कार्यालय समयमा स्वीकृति नलिई कार्यालय छोड्ने कर्मचारीलाई सम्बन्धित कार्यालय प्रमुखले गयल कट्टी गर्नेछ।

तर, महिनाको तीन पटकसम्म निर्धारित समयभन्दा पन्ध्र मिनेटसम्म ढिला गरी आउने कर्मचारीलाई कार्यालय प्रमुखले हाजिर गर्न दिन सक्नेछ।

(३) मनासिब माफिकको कारण परेमा बाहेक बिदाको निकास नलिई कुनै पनि कर्मचारी आफ्नो कार्यालयमा अनुपस्थित हुनु हुँदैन। यसरी अनुपस्थित हुने कर्मचारीले सात दिनभित्र बिदाको निवेदन दिनु पर्नेछ।

१०८. **भैपरी आउने र पर्व बिदा:** (१) कर्मचारीले प्रत्येक वर्ष भैपरी आउने बिदा छ दिन र पर्व बिदा छ दिन गरी जम्मा बाह्र दिन बिदा लिन पाउनेछ।

(२) भैपरी आउने र पर्व बिदामा बस्ने कर्मचारीले पूरा तलब पाउनेछ।

(३) भैपरी आउने र पर्व बिदा आधा दिन पनि लिन सकिनेछ।

स्पष्टीकरण: यस उपनियमको प्रयोजनका लागि “आधा दिन” भन्नाले दैनिक कार्यालय समयको आधा समय सम्झनु पर्छ।

(४) एक वर्षको भैपरी आउने र पर्व बिदा सञ्चित गरी अर्को वर्षमा लिन पाइने छैन।

(५) मौखिक अनुरोधको आधारमा पनि बिदा दिने अधिकारीले भैपरी आउने र पर्व बिदाको स्वीकृति दिन सक्नेछ।

तर, त्यसरी भैपरी आउने र पर्व बिदाको स्वीकृति दिएकोमा बिदा दिने अधिकारीले सोको अभिलेख राख लगाउनु पर्नेछ।

१०९. **घर बिदा:** (१) कर्मचारीले काम गरेको अवधिको बाह्र दिनको एक दिनको दरले घर बिदा पाउनेछ।

(२) यो नियमको प्रयोजनको निमित्त काम गरेको अवधि भन्नाले सो अवधिभित्र लिएको भैपरी आउने र पर्व बिदा, बिरामी बिदा, विवाह बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, किरिया बिदा र सार्वजनिक बिदालाई समेत जनाउनेछ।

(३) घर बिदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ।

(४) कर्मचारीले आफूले पकाएको घर बिदा एक सय असी दिनसम्म सञ्चित गरी राख्न पाउनेछ।

(५) कुनै कारणले कर्मचारी सेवाबाट अलग भएमा निजको सञ्चित रहेको घर बिदा बापत निजको पदाधिकार रहेको पदबाट खाइपाई आएको तलबको दरले हुन आउने रकम निजले एकमुष्ट लिन पाउनेछ।

(६) सञ्चित रहेको घर बिदाको रकम लिन नपाउँदै कुनै कर्मचारीको मृत्यु भएमा त्यस्तो सञ्चित घर बिदाको रकम ऐनको दफा ६५ को उपदफा (६) बमोजिमको व्यक्तिले एकमुष्ट लिन पाउनेछ।

(७) घर बिदा, अध्ययन बिदा वा असाधारण बिदामा बसेको कर्मचारीले सो अवधिभरको घर बिदा पाउने छैन।

(८) कर्मचारीले वर्षको एक पटक कम्तीमा सात दिन घर बिदा लिई घर जाँदा र घर बिदा भुक्तान गरी घरबाट आफ्नो कार्यालयमा आउँदा यातायातको साधन प्रयोग गर्दा जति दिन लाग्ने हो त्यति दिनको बाटोको म्याद पाउनेछ।

तर, यस्तो बाटोको म्याद जान र आउन गरी अधिकतम चार दिनभन्दा बढी हुने छैन।

११०. **बिरामी बिदा:** (१) कर्मचारीले प्रत्येक वर्ष बाह्र दिन बिरामी बिदा पाउनेछ।

(२) बिरामी बिदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ।

(३) कर्मचारी अशक्त बिरामी भई सञ्चित बिरामी बिदाले नपुग्ने भएमा निजलाई बढीमा बाह्र दिनसम्मको पेशकी बिरामी बिदा दिन सकिनेछ।

(४) कर्मचारीले असाधारण बिदा र ऐनको दफा ११४ बमोजिमको बेतलबी बिदा बाहेक अन्य बिदा लिएको अवधिको समेत बिरामी बिदा पाउनेछ।

(५) सात दिनभन्दा बढी अवधिको बिरामी बिदाको माग गर्ने कर्मचारीले स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गर्नु पर्नेछ।

तर, त्यस्तो प्रमाणपत्र पेश गर्न साधारणतया सम्भव थिएन भन्ने बिदा दिने अधिकारीलाई विश्वास भएमा निजले सो व्यहोरा जनाई प्रमाणपत्र बिना नै उक्त बिदा स्वीकृत गर्न सक्नेछ।

(६) कर्मचारीले आफूले पकाएको बिरामी बिदा सञ्चित गरी राख पाउनेछ।

(७) कुनै कारणले कर्मचारी सेवाबाट अलग भएमा निजको सञ्चित रहेको बिरामी बिदा बापत निजको पदाधिकार रहेको पदबाट खाइपाई आएको तलबको दरले हुन आउने रकम निजले एकमुष्ट लिन पाउनेछ।

(८) सञ्चित रहेको बिरामी बिदाको रकम लिन नपाउँदै कुनै कर्मचारीको मृत्यु भएमा त्यस्तो सञ्चित बिरामी बिदाको रकम ऐनको दफा ६५ को उपदफा (६) बमोजिमको व्यक्तिले एकमुष्ट लिन पाउनेछ।

(९) कुनै ठूलो वा कडा रोग लागी उपचार गर्न बिरामी बिदा र घर बिदाबाट नपुग हुने भएमा स्वीकृत चिकित्सकको प्रमाणपत्र पेश गरी कर्मचारीले पछि पाउने बिरामी बिदा र घर बिदाबाट कट्टा हुने गरी पैतालिस दिनसम्म थप बिरामी बिदा पेशकीको रूपमा लिन सक्नेछ। त्यसरी पेशकी बिरामी बिदा लिई बसेको कर्मचारीले पूरा तलब पाउनेछ।

(१०) उपनियम (९) बमोजिम लिएको बिदाले नपुग भई थप बिदा लिनु परेमा नेपाल सरकार वा प्रदेश सरकारले तोकेको मेडिकल बोर्डको सिफारिसमा कर्मचारीले पाउने असाधारण बिदाबाट कट्टा हुने गरी सेवा अवधिभरमा बढीमा एक वर्ष असाधारण बिदा लिन सक्नेछ।

(११) उपनियम (९) बमोजिम पेशकी बिरामी बिदा लिने कर्मचारीको मृत्यु भएमा त्यसरी पेशकी लिएको बिरामी बिदा स्वतः मिनाहा हुनेछ।

१११. **अध्ययन बिदा:** (१) स्थानीय सेवालाई उपयोगी र आवश्यक पर्ने विषयमा नेपाल सरकार वा प्रदेश सरकारबाट स्थानीय तहलाई प्राप्त भएको वैदेशिक छात्रवृत्तिमा अख्तियारवालाको पूर्व स्वीकृति लिई खुला प्रतियोगितामा छानिई वा नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहबाट मनोनयन भई अध्ययन गर्न जाने कर्मचारीले अध्ययन अवधिभर अध्ययन बिदा पाउनेछ।

(२) सेवा, समूह वा उपसमूहलाई उपयोगी र आवश्यक हुने कुनै विषयमा स्वदेशस्थित कुनै विश्वविद्यालय वा त्यस अन्तर्गतको कुनै अध्ययन संस्थान वा सङ्घायबाट प्राप्त छात्रवृत्ति वा कोटामा वा नेपाल सरकार वा प्रदेश सरकार वा स्थानीय तहको खर्चमा अध्ययनको लागि मनोनयन गर्न सम्बन्धित निकायले सिफारिस गरी पठाएकोमा स्थानीय तहले निर्णय गरी त्यस्ता कर्मचारीलाई सो अध्ययन अवधिभर अध्ययन बिदा दिन सकिनेछ।

(३) आफू कार्यरत सेवा, समूह वा उपसमूहको लागि उपयोगी र आवश्यक हुने विषयमा विभिन्न मुलुक वा नेपाल सदस्य रहेका अन्तर्राष्ट्रिय संस्थाबाट छात्रवृत्ति प्राप्त गर्ने गरी अख्तियारवालाको पूर्व स्वीकृति लिई विश्वव्यापी प्रतिस्पर्धामा छनौट भई वैदेशिक अध्ययन वा तालिममा सहभागी हुने अवसर पाएका कर्मचारीलाई समेत उपनियम (१) बमोजिम मनोनयन गरी अध्ययनको लागि अध्ययन बिदा र तालिमको लागि तालिम काज दिन सकिनेछ।

(४) कर्मचारीले सेवा अवधिभरमा एकै पटक वा पटकपटक गरी तीन वर्षसम्म अध्ययन बिदा पाउनेछ।

तर, स्थानीय तहले आवश्यक ठानेको अवस्थामा अध्ययन बिदाको अवधिमा दुई वर्षसम्म थप गर्न सकिनेछ।

(५) उपनियम (४) मा जुनसुकै कुरा लेखिएको भए तापनि कुनै अध्ययनको निमित्त मनोनयन भई अध्ययन बिदा लिई गएको कर्मचारीलाई थप विषयमा अध्ययन गर्न वा थप उपाधि हासिल गर्नको निमित्त अध्ययन बिदा थपिने छैन र असाधारण बिदा पनि दिइने छैन।

(६) अध्ययन बिदा लिएको कर्मचारीले प्रत्येक छ महिनामा आफूले सम्बन्धित अध्ययन संस्थामा अध्ययन गरिरहेको प्रमाण सहितको प्रगति विवरण पदाधिकार रहेको कार्यालय र प्रदेश किताबखानामा पठाउनु पर्नेछ।

(७) अध्ययन बिदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ।

(८) सम्बन्धित सेवा, समूह वा उपसमूहलाई उपयोगी र आवश्यक पर्ने विषयमा अख्तियारवालाको पूर्व स्वीकृति लिई निजी प्रयासमा स्वदेशमा वा विदेशमा अध्ययन गर्न जाने कर्मचारीलाई उपनियम (४) बमोजिम अध्ययन बिदा दिन सकिनेछ। उपनियम (७) मा जुनसुकै कुरा लेखिएको भए तापनि यस्तो अध्ययन बिदामा बस्ने कर्मचारीले तलब पाउने छैन।

(९) तीन वर्ष सेवा अवधि नपुगी कुनै पनि कर्मचारीले अध्ययन बिदा पाउने छैन।

(१०) कुनै योजना वा कार्यक्रमलाई कार्यान्वयन गर्नको निमित्त अत्यावश्यक भएको तालिम प्राप्त गर्नको लागि स्थानीय तहले कुनै कर्मचारीलाई मनोनयन गरी खटाएमा त्यस्तो तालिम अवधिभर निजलाई काजको रूपमा पठाइनेछ र सो अवधिभर निजलाई पूरा तलब दिइनेछ।

तर, यस प्रकारको काज तालिमको लागि मात्र हुनु पर्नेछ र कुनै पनि कर्मचारीलाई शैक्षिक उपाधि हासिल गर्न पठाउँदा तालिम काज दिइने छैन।

(११) एउटा शैक्षिक संस्थामा अध्ययन गर्नको लागि अध्ययन बिदा लिएको कर्मचारीले पूर्व स्वीकृति बिना सो शैक्षिक संस्था परिवर्तन गर्न पाउने छैन। यसरी शैक्षिक संस्था परिवर्तन गरेमा वा सो शैक्षिक संस्थामा अध्ययन नगरेमा निजको सो अध्ययन बिदा स्वतः रद्द हुनेछ र सो बिदाको अवधि असाधारण बिदामा परिणत हुनेछ। यसरी बिदा रद्द भएको विवरण सम्बन्धित स्थानीय तहले मन्त्रालय र प्रदेश किताबखानामा पठाउनु पर्नेछ।

(१२) यस नियम बमोजिम अध्ययनको लागि एक पटक बेतलबी अध्ययन बिदा स्वीकृत भई सकेपछि सो बिदाको अवधिलाई तलबी अध्ययन बिदामा परिणत गरिने छैन।

११२. **असाधारण बिदा:** (१) कर्मचारीले असाधारण बिदा लिनु पर्ने कारण सहित निवेदन दिनु पर्नेछ र कारण मनासिब देखिएमा स्थानीय तहले एक पटकमा एक वर्षमा नबढाई र सेवा अवधिभरमा तीन वर्षमा नबढाई असाधारण बिदा दिन सक्नेछ।

(२) असाधारण विदामा बस्ने कर्मचारीको विदाको अवधि निजको सेवा अवधिमा गणना गरिने छैन र विदाको अवधिभर कर्मचारीले तलब पाउने छैन।

(३) पाँच वर्ष सेवा अवधि नपुगी कुनै पनि कर्मचारीले असाधारण विदा पाउने छैन।

तर,

(क) नियम ११० को उपनियम (१०) बमोजिम थप विरामी विदा बापत असाधारण विदामा बस्न यस उपनियमले बाधा पुऱ्याएको मानिने छैन।

(ख) निजी प्रयासमा अध्ययन गर्न चाहने कर्मचारीले दुई वर्षको सेवा अवधि पूरा गरेपछि उपनियम (१) को अधीनमा रही एकै पटक वा पटक पटक गरी बढीमा तीन वर्षसम्म असाधारण विदा पाउन सक्नेछ।

११३. **किरिया विदा:** (१) कुनै कर्मचारीको कुल धर्म अनुसार आफैं वा पति वा पत्नी किरिया बस्नु परेमा वा त्यस्तो कर्मचारीको पति वा पत्नी, बाबुआमा, बाजेबज्यै, छोराछोरी वा सासूससुराको मृत्यु भएमा पन्ध्र दिन किरिया विदा पाउनेछ।

(२) किरिया विदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ।

(३) उपनियम (१) बमोजिम विदा लिने कर्मचारीले विदापछि कार्यालयमा हाजिर भएको पन्ध्र दिनभित्र मृतक व्यक्तिको मृत्यु दर्ताको प्रमाणपत्र तथा मृतक व्यक्तिसँगको नाता प्रमाणित पेश गर्नु पर्नेछ।

(४) उपनियम (३) बमोजिमको अवधिभित्र त्यस्तो प्रमाणपत्र पेश नगर्ने कर्मचारीको त्यस्तो विदाको अवधि निजले पाउने अन्य विदाबाट कट्टा गरिनेछ।

११४. **विवाह विदा:** (१) कुनै कर्मचारीको आफ्नै विवाह हुने भएमा वा छोरा वा छोरी वा धर्मपुत्र वा धर्मपुत्रीको विवाह हुने भएमा पाँच दिन विवाह विदा पाउनेछ।

(२) विवाह विदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ।

(३) उपनियम (१) बमोजिम विवाह बिदा लिने कर्मचारीले कार्यालयमा हाजिर भएको पन्ध्र दिनभित्र विवाह दर्ताको प्रमाणपत्र पेश गर्नु पर्नेछ।

(४) उपनियम (३) बमोजिमको अवधिभित्र त्यस्तो प्रमाणपत्र पेश नगर्ने कर्मचारीको त्यस्तो बिदाको अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिनेछ।

११५. **प्रसूति बिदा:** (१) महिला कर्मचारी गर्भवती भएमा निजले सुत्केरीको अधिपछि गरी अन्ठानब्बे दिन प्रसूति बिदा लिन पाउनेछ।

(२) उपनियम (१) बमोजिम प्रसूति बिदा लिएका महिला कर्मचारीले चाहेमा कुनै पनि बिदाबाट कट्टा नहुने गरी थप छ महिनासम्म बेतलबी प्रसूति बिदा लिन सक्नेछन्।

तर, उपनियम (१) र यस उपनियम बमोजिमको बिदा लगातार रूपमा लिनु पर्नेछ।

(३) उपनियम (२) बमोजिम बेतलबी बिदामा बसेको अवधि नोकरी अवधिमा जोडिनेछ।

(४) प्रसूति बिदामा बस्दा कर्मचारीले पूरा तलब पाउनेछ।

(५) प्रसूति बिदा तथा प्रसूति स्याहार बिदा पाएका कर्मचारीको शिशु स्याहारको निमित्त ऐनको दफा ५६ बमोजिम पन्ध्र हजार रुपैयाँ प्रति शिशु स्याहार खर्च दिइनेछ।

(६) प्रसूति बिदा लिएको कर्मचारीले कार्यालयमा हाजिर भएको तीस दिनभित्रमा बच्चाको जन्मदर्ता प्रमाणपत्र वा प्रसूति भएको प्रमाण कार्यरत कार्यालयमा पेश गर्नु पर्नेछ।

(७) उपनियम (६) बमोजिमको अवधिभित्र त्यस्तो प्रमाण पेश नगर्ने कर्मचारीको त्यस्तो बिदाको अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिनेछ।

(८) प्रसूति बिदा लिएको अभिलेख सम्बन्धित कार्यालयले अद्यावधिक गरी राख्नु पर्नेछ।

११६. **प्रसूति स्याहार बिदा:** (१) कुनै पुरुष कर्मचारीको पत्नी सुत्केरी हुने भएमा त्यस्तो कर्मचारीले सुत्केरीको अघि वा पछि गरी पन्ध्र दिन प्रसूति स्याहार बिदा लिन पाउनेछ।

(२) प्रसूति स्याहार बिदामा बस्ने कर्मचारीले पूरा तलब पाउनेछ।

(३) प्रसूति स्याहार बिदा लिएको कर्मचारीले कार्यालयमा हाजिर भएको मितिले तीस दिनभित्रमा बच्चाको जन्मदर्ता प्रमाणपत्र वा पत्नी प्रसूति भएको प्रमाण कार्यरत कार्यालयमा पेश गर्नु पर्नेछ।

(४) उपनियम (३) बमोजिमको अवधिभित्र त्यस्तो प्रमाण पेश नगर्ने कर्मचारीको त्यस्तो बिदाको अवधि निजले पाउने अन्य बिदाबाट कट्टा गरिनेछ।

(५) प्रसूति स्याहार बिदाको अभिलेख सम्बन्धित कार्यालयले अद्यावधिक गरी राख्नु पर्नेछ।

११७. **बेतलबी बिदा:** (१) ऐनको दफा ११४ बमोजिमको बेतलबी बिदा माग गर्ने कर्मचारीले आफ्नो पति वा पत्नी विदेशस्थित नेपाली राजदूतावास वा कुनै नियोगमा खटिई गएको प्रमाण सहित निवेदन दिनु पर्नेछ।

(२) कर्मचारीले उपनियम (१) बमोजिमको बिदा एकै पटक वा पटक पटक गरी बढीमा पाँच वर्षसम्म पाउनेछ।

(३) बेतलबी बिदामा बस्ने कर्मचारीको बिदाको अवधि निजको सेवा अवधिमा गणना गरिने छैन।

११८. **कबुलियतनामा सम्बन्धी व्यवस्था:** अध्ययन, तालिम वा अध्ययन भ्रमणमा जाने कर्मचारीले अनुसूची-२२ बमोजिम, नियम १११ को उपनियम (८) बमोजिम अध्ययन बिदामा जाने र नियम ११२ को उपनियम (३) को खण्ड (ख) बमोजिम असाधारण बिदामा जाने कर्मचारीले अनुसूची-२३ बमोजिमको कबुलियतनामा गर्नु पर्नेछ।

११९. **बिदा माग गर्ने विधि:** (१) बिदाको निकासाको लागि कर्मचारीले आफूलाई चाहिएको बिदाको अवधि, कारण र विदेश जानु पर्ने भए सो समेत खोली

अनुसूची-२४ को ढाँचामा बिदा दिने अधिकारी समक्ष निवेदन पेश गर्नु पर्नेछ र बिदा दिने अधिकारीले पनि बिदा स्वीकृत वा अस्वीकृत भएको सूचना सो कर्मचारीलाई दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम माग भएको बिदामध्ये देहाय बमोजिमको बिदा देहाय बमोजिमको अवधिमा स्वीकृत वा अस्वीकृत गर्नु पर्नेछ:-

- (क) घर बिदा र बिरामी बिदाको हकमा सात दिनभित्र,
- (ख) असाधारण बिदा र अध्ययन बिदाको हकमा साठी दिनभित्र।

(३) देहायको कुरामा बिदा दिने अधिकारीलाई चित्त बुझेमा निजले निवेदनको मितिभन्दा अगाडिदेखिको मितिबाट बिदा स्वीकृत गर्न सक्नेछ:-

- (क) बिदा दिने अधिकारीको पूर्व स्वीकृति लिन सम्भव थिएन भन्ने,
- (ख) पूर्व स्वीकृति प्राप्तिको लागि निवेदकले सकभर प्रयास गरेको थियो भन्ने।

तर, बिदा स्वीकृत नगराई लगातार नबन्ने दिनसम्म आफ्नो कार्यालयमा अनुपस्थित भएको कर्मचारीको हकमा बिदा स्वीकृत गरिने छैन।

(४) अध्ययन बिदाको लागि निवेदन दिँदा अन्य कुराको अतिरिक्त देहायका कुराहरू उल्लेख गर्नु पर्नेछ:-

- (क) आफूले अध्ययन गर्न खोजेको विषयको विवरण,
- (ख) अध्ययन गरिने विश्वविद्यालय, संस्था वा प्रशिक्षण केन्द्रमा प्रवेश गर्ने स्वीकृति प्राप्त भएको विवरण,

(ग) विदा दिने अधिकारीलाई त्यस्तो विदाको सम्बन्धमा विचार गर्न सहायक हुने अन्य आवश्यक विवरण।

१२०. विदा स्वीकृत गर्ने अधिकारी: (१) देहायको विदा देहायको अधिकारीले स्वीकृत गर्नेछः-

	विदाको किसिम	विदा स्वीकृत गर्ने अधिकारी
(क)	भैपरी आउने र पर्व विदा	सम्बन्धित कार्यालय प्रमुख वा प्रमुख प्रशासकीय अधिकृत
(ख)	घर विदा	
(ग)	विरामी विदा	
(घ)	विवाह विदा	
(ङ)	प्रसूति विदा	
(च)	प्रसूति स्याहार विदा	
(छ)	किरिया विदा	सम्बन्धित कार्यपालिका
(ज)	अध्ययन विदा	
(झ)	असाधारण विदा	
(ञ)	बेतलबी विदा	

(२) प्रमुख प्रशासकीय अधिकृतको हकमा भैपरी आउने र पर्व विदा बाहेकका अन्य विदाहरू स्वीकृत गर्ने व्यवस्था प्रदेश कानून बमोजिम हुनेछ।

(३) कुनै कर्मचारीले लिएको विदा आफूलाई आवश्यक नभएको भनी निवेदन दिएमा विदा स्वीकृत गर्ने अधिकारीले त्यस्तो विदा रद्द गरी निजलाई हाजिर गराउन सक्नेछ।

(४) विदा स्वीकृत गर्ने अधिकारीले आफू मातहतका कर्मचारीको विदा स्वीकृत गर्दा त्यस्तो कर्मचारीको अनुपस्थितिमा निजले गर्नु पर्ने सेवा प्रवाह

- सम्बन्धी काम गर्ने वैकल्पिक व्यवस्था गरेर मात्र स्वीकृत गर्नु पर्नेछ र त्यसको सूचना कार्यालयको सूचना पाटीमा टाँस गर्नु पर्नेछ।
१२१. **विदा परिणत नहुने:** यस परिच्छेद बमोजिम कर्मचारीले जुन विदा लिई बसेको हो सोही विदा नै उपभोग गर्नु पर्नेछ। पहिले कुनै एक किसिमको विदा स्वीकृत भएकोमा त्यस्तो विदा पछि किरिया विदा वा प्रसूति विदा वा प्रसूति स्याहार विदा बाहेक अर्को किसिमको विदामा परिणत गराउन पाइने छैन।
१२२. **सार्वजनिक विदा गाभिने:** भैपरी आउने र पर्व विदा, घर विदा र बिरामी विदा बाहेक अरू कुनै प्रकारको विदा लिई बसेको कर्मचारीले लिएको विदा अवधिभित्र सार्वजनिक विदा परेमा सो अवधि पनि निज कर्मचारीले लिएको विदामा गाभिनेछ।
१२३. **कार्यालयमा अनुपस्थित हुने उपर कारबाही:** विदा नलिई आफ्नो कार्यालयमा अनुपस्थित हुने कर्मचारीलाई गयल र तलब कट्टी गरी विभागीय सजाय समेत गर्न सकिनेछ। यसरी गयल भएको अवधि सेवा अवधिमा गणना हुने छैन।
१२४. **विदाको अभिलेख:** (१) विदा दिने अधिकारीले आफ्नो मातहतमा काम गर्ने कर्मचारीको विदाको अभिलेख राख्न लगाउनु पर्नेछ। भैपरी र पर्व विदा बाहेकका विदाको अभिलेख प्रत्येक कार्यालयले वर्ष व्यतित भएको तीस दिनभित्र प्रदेश किताबखाना र तलब खर्च लेखे कार्यालयमा पठाउनु पर्नेछ।
- (२) कुनै कर्मचारी एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा वा बढुवा भएमा सरुवा वा बढुवाको जनाउको साथै विदाको अभिलेख उतार पनि हालको कार्यालयमा पठाउनु पर्नेछ। यस्तो विदाको अभिलेख अनुसूची-२५ बमोजिम राख्नु पर्नेछ।
- (३) उपनियम (२) बमोजिमको विदाको अभिलेखको एक प्रति उतार सम्बन्धित कर्मचारीलाई समेत दिनु पर्नेछ। बढुवाको लागि कारबाही हुँदा यस्तो विदाको अभिलेख पेश गर्ने जिम्मेवारी कर्मचारीको सम्बन्धित कार्यालयको हुनेछ।

१२५. **सद्दा बिदा:** अस्पताल, संग्रहालय जस्ता सार्वजनिक बिदाको दिनमा काम गर्नुपर्ने कार्यालयमा कार्यरत कर्मचारीले सार्वजनिक बिदाको दिन काम गरे बापत सद्दा तलबी बिदा पाउनेछन् र त्यस्तो बिदा एक वर्षभित्रमा पालो मिलाई बस्नु पर्नेछ।

परिच्छेद-१५

विविध

१२६. **स्थानीय सेवा पुरस्कार:** ऐनको दफा ११५ बमोजिम स्थानीय सेवामा कार्यरत कर्मचारीलाई प्रदान गरिने पुरस्कार प्रदान गर्न स्थानीय तहले कार्यविधि बनाई प्रत्येक वर्ष पुरस्कृत गर्न सक्नेछन्।

१२७. **स्थानीय सेवा दिवस:** (१) प्रत्येक वर्ष फागुन अठार गते स्थानीय सेवा दिवस मनाइनेछ।

(२) उपनियम (१) बमोजिमको दिवस मनाउनका लागि प्रमुख प्रशासकीय अधिकृतको अध्यक्षतामा स्थानीय सेवा दिवस समारोह समितिको गठन गरिनेछ।

(३) उपनियम (२) बमोजिम गठन गरिने समितिको सचिवालय सम्बन्धित स्थानीय तहमा रहनेछ।

१२८. **कार्य सम्पादन प्रोत्साहन कोष:** (१) ऐनको दफा ११६ बमोजिमको कार्य सम्पादन प्रोत्साहन कोषमा सम्बन्धित स्थानीय तहले आफू र अन्तर्गत निकायको साधारणतर्फको उपभोग र कार्यालय सञ्चालन खर्चमा अघिल्लो आर्थिक वर्षको भन्दा कम खर्च गरी बचत गरेको रकममध्येबाट जम्मा गर्न सक्नेछन्।

(२) उपनियम (१) बमोजिम जम्मा भएको रकमबाट सम्बन्धित स्थानीय तहले आफू र आफू अन्तर्गतका निकायका कर्मचारीको मूल्याङ्कन गर्ने मापदण्ड निर्धारण गरी कर्मचारीको कार्य सम्पादन स्तरको मूल्याङ्कनको आधारमा कर्मचारी र कार्यालयलाई प्रोत्साहन स्वरूप पुरस्कार रकम दिन सक्नेछ।

(३) यस नियमको विपरीत हुने गरी कुनै पनि स्थानीय तहले कार्य सम्पादन प्रोत्साहन कोष बनाउन सक्ने छैन।

(४) कार्य सम्पादन कोषको व्यवस्थापन, सञ्चालन गर्न र मापदण्ड निर्धारण गर्न स्थानीय तहले छुट्टै निर्देशिका बनाई लागू गर्न सक्नेछ।

१२९. **कम्पनी र व्यापार सञ्चालन तथा अन्यत्र नोकरी वा सेवा गर्ने सम्बन्धी व्यवस्था:** ऐनको दफा ८० र दफा ८१ को उपदफा (३) को खण्ड (ख) वा (ग) बमोजिम पूर्व स्वीकृति दिने सम्बन्धमा मन्त्रालयले छुट्टै मापदण्ड बनाई लागू गर्न सक्नेछ।

१३०. **कर्मचारीको आधिकारिक ट्रेड युनियन:** स्थानीय सेवाका कर्मचारी प्रदेश कानून बमोजिम स्थापित ट्रेड युनियनमा आबद्ध हुन सक्नेछन्।

१३१. **पोशाक लगाउनु पर्ने:** (१) प्रत्येक कर्मचारीले कार्यालयमा उपस्थित हुँदा स्थानीय तहले स्थानीय राजपत्रमा सूचना प्रकाशन गरी तोके बमोजिमको पोशाक लगाउनु पर्नेछ।

तर, स्थानीय तहले स्थानीय राजपत्रमा सूचना प्रकाशन गरी नतोकेसम्म नेपाल सरकारले तोके बमोजिमको पोशाक लगाउनु पर्नेछ।

(२) कर्मचारीले कार्यालयको प्रतिनिधित्व गरी औपचारिक कार्यक्रममा भाग लिँदा उपनियम (१) बमोजिमको पोशाक लगाउनु पर्नेछ।

(३) उपनियम (१) को प्रयोजनको लागि नेपाल सरकारले तोके बमोजिमको पोशाक भत्ता प्रत्येक वर्षको चैत महिनाको तलबसँगै भुक्तानी गरिनेछ।

(४) कर्मचारीले निर्धारित पोशाक लगाए नलगाएको सम्बन्धमा प्रमुख प्रशासकीय अधिकृतले समय समयमा अनुगमन गरी निर्धारित पोशाक नलगाउने कर्मचारीको अभिलेख राख्नु पर्नेछ।

- (५) उपनियम (४) बमोजिम गरिएको अनुगमनमा एक वर्षमा तीन पटकभन्दा बढी पटक निर्धारित पोशाक नलगाउने कर्मचारीलाई विभागीय कारबाहीका लागि सिफारिस गर्न सक्नेछ।
१३२. **निरीक्षण तथा समीक्षा गर्ने:** (१) प्रमुख प्रशासकीय अधिकृतले आफ्नो कार्यालयका कर्मचारीले कार्यालय समयको पालना गरे नगरेको, निर्धारित पोशाक लगाए नलगाएको, काम कारबाहीमा लापरवाही वा ढिलासुस्ती भए नभएको वा सेवाग्राहीलाई समयमै सेवा दिए नदिएको सम्बन्धमा समय समयमा सुपरीवेक्षण र छड्के निरीक्षण गरी त्यसको अद्यावधिक विवरण मासिक रूपमा तयार गर्नु पर्नेछ।
- (२) प्रमुख प्रशासकीय अधिकृतले आफू मातहतका कार्यालयको वर्षमा कम्तीमा एक पटक निरीक्षण गर्नु पर्नेछ।
- (३) उपनियम (२) बमोजिम निरीक्षण गर्दा देखिएका सुधार गर्नु पर्ने वा सच्याउनु पर्ने विषयमा सम्बन्धित कर्मचारीलाई निर्देशन दिने, छानबिन एवं कारबाही गर्नु पर्ने विषयमा तत्काल कारबाही सुरु गर्ने तथा सिफारिस गर्नु पर्ने विषयमा तत्काल सम्बन्धित निकायमा सिफारिस गर्ने दायित्व यसरी निरीक्षण गर्ने अधिकारीको हुनेछ।
- (४) प्रमुख प्रशासकीय अधिकृतले प्रत्येक महिना समाप्त हुनासाथ कर्मचारी बैठक गरी आफ्नो कार्यालय अन्तर्गतको अघिल्लो महिनासम्मको प्रगति समीक्षा तथा आगामी महिना गर्नु पर्ने कार्यक्रमको निर्धारण गर्नु पर्नेछ।
१३३. **कर्मचारीको परिचयपत्र सम्बन्धी व्यवस्था:** (१) कार्यालयमा कार्यरत रहेको समयमा प्रत्येक कर्मचारीले परिचयपत्र लगाउनु पर्नेछ।
- (२) कर्मचारीको परिचयपत्रको ढाँचा अनुसूची-२६ बमोजिम हुनेछ।
१३४. **हानी नोक्सानी पुऱ्याउन नहुने:** यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि कुनै पनि कर्मचारीले असावधानीसाथ वा अनुशासनमा नरही वा

जानाजान त्रुटीपूर्ण ढङ्गबाट काम गरी स्थानीय तह वा सरकारी कार्यालयलाई कुनै प्रकारको हानी नोक्सानी पुऱ्याउनु हुँदैन।

१३५. **खटाइएको कार्यालय वा स्थानमा काम गर्नु पर्ने:** कुनै पनि कर्मचारीले आफूलाई पदस्थापन वा सुरुवा गरिएको कार्यालय वा स्थानमा हाजिर भई तोकिएको कामकाज गर्नु पर्नेछ।

१३६. **कार्यालय समयमा कार्यालयको काम मात्र गर्नु पर्ने:** (१) कुनै पनि कर्मचारीले कार्यालय समयमा कार्यालयको काम बाहेक अन्य व्यक्तिगत काम गर्नु हुँदैन।

(२) कर्मचारीले कार्यालय समयमा कार्यालयको काममा बाहेक सामाजिक सञ्जालको प्रयोग गर्नु हुँदैन।

१३७. **कर्मचारीको नैतिक दायित्व:** कर्मचारीले आफ्नो कर्तव्य पालना गर्दा प्रचलित कानूनको अधीनमा रही देहायका नैतिक दायित्वलाई ध्यान दिनु पर्नेछ:-

- (क) सेवाग्राहीबीच समान किसिमको व्यवहार गर्ने,
- (ख) राष्ट्र र जनताको बृहत्तर हितलाई प्राथमिकता दिने,
- (ग) वस्तु तथा सेवाको वितरणको मापदण्ड र कार्यविधिको पारदर्शिता कायम राख्ने,
- (घ) सार्वजनिक सम्पत्तिको संरक्षण गर्ने,
- (ङ) साधन र स्रोतको मितव्ययितापूर्वक परिचालन गर्ने,
- (च) साधन र स्रोत कार्यालयको काममा मात्र प्रयोग गर्ने,
- (छ) कार्य सम्पादन प्रक्रियालाई सरलीकरण गर्ने,
- (ज) न्यूनतम समयमा कार्य जिम्मेवारी सम्पादन गर्न प्रयत्नरत रहने,
- (झ) आधारभूत मानवीय मूल्य र मान्यताप्रति सम्मान गर्ने,

(ज) सबै समुदाय र क्षेत्रप्रति समान दृष्टिकोण राखी समान व्यवहार र सम्मान गर्ने।

१३८. **बरबुझारथ गर्नु पर्ने:** (१) ऐनको दफा १२३ बमोजिम कर्मचारीले आफूले बुझाउनु पर्ने सबै नगदी, जिन्सी वा कागजपत्र जे जति आफ्नो जिम्मामा छ सो कार्यालयबाट अन्यथा तोकिएमा बाहेक एक्काइस दिनभित्र सम्बन्धित कर्मचारीलाई बुझाइ दिनु पर्नेछ र बुझ्नु पर्ने कर्मचारीले पनि सोही म्यादभित्र बुझ्नु पर्नेछ।

(२) प्रत्येक कर्मचारीले बहाली गर्न चाहेको दिनको सूचना साबिकवालालाई सकेसम्म चाँडो दिनु पर्नेछ र साबिकवालाले पनि त्यही दिन बरबुझारथ गर्न तयार रहनु पर्नेछ।

(३) बरबुझारथ गर्ने काम सम्पन्न भएपछि त्यसको सूचना तालुक कार्यालयमा पठाउनु पर्नेछ। हालवालाले बहाल गरी सकेको नभए साबिकवालाले कार्यालयले तोकेको कर्मचारीलाई बरबुझारथ गरी म्यादभित्र नयाँ कार्यालयमा बहाल गर्न जानु पर्नेछ र सो कर्मचारीले पनि बुझी लिनु पर्नेछ।

(४) कुनै पनि कर्मचारी मनासिब कारणले बरबुझारथ गर्न असमर्थ भएमा बरबुझारथको लागि आफ्ना नजिकका नातेदार वा पत्यारका मानिस वारिस खडा गरी बुझ्ने वा बुझाउने व्यवस्था गर्न सक्नेछ।

१३९. **नतिजामूलक कार्य तालिका बनाउनु पर्ने:** (१) कार्यालय प्रमुखले प्रत्येक पदको लागि तोकिएको काम, कर्तव्य तथा जिम्मेवारीका आधारमा आफू मातहतका सबै कर्मचारीको कार्य विभाजन स्पष्ट खुल्ने गरी वार्षिक कार्यतालिका बनाई राख्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम कार्यतालिका बनाउँदा सम्बन्धित कर्मचारीको कार्य सम्पादनलाई नतिजामूलक बनाउन कामको विस्तृत विवरण, परिमाण, लागत र समय अवधि समेत यथासम्भव खुलाउनु पर्नेछ।

१४०. **शैक्षिक उपाधिको सम्बद्धता निर्धारण:** शैक्षिक उपाधिको सम्बद्धता निर्धारण सम्बन्धी व्यवस्था प्रदेश कानून बमोजिम हुनेछ।

१४१. **राजीनामा सम्बन्धी व्यवस्था:** (१) कर्मचारीले स्वेच्छाले आफ्नो पदबाट राजीनामा दिन चाहेमा आफू कार्यरत कार्यालयमा लिखित रूपमा राजीनामा पेश गर्नु पर्नेछ।

(२) उपनियम (१) बमोजिम पेश हुन आएको राजीनामामा सम्बन्धित कर्मचारीलाई सनाखत गराउनु पर्नेछ।

तर, नेपाल बाहिर रहेको कर्मचारीले राजीनामा सनाखत गराउनु पर्दा नेपाली राजदूतावास समक्ष र नेपाली राजदूतावास नभएको मुलुकमा रहेको भएमा सम्बन्धित मुलुकको नोटरी पब्लिक समक्ष सनाखत गराई पठाउन सक्नेछ।

(३) उपनियम (१) र (२) बमोजिम पेश भएको राजीनामा अख्तियारवालाले स्वीकृत गर्न सक्नेछ।

(४) उपनियम (१) बमोजिम कुनै कर्मचारीले आफ्नो पदबाट राजीनामा दिएमा निजले कार्यालयलाई तिर्नु बुझाउनु पर्ने दायित्व बाँकी नरहेको, निजको राजीनामा लागू हुने मितिसम्मको नोकरी अवधि अद्यावधिक रहेको र विभागीय कारवाही सुरु नभएको यकिन भएमा निजको राजीनामा स्वीकृत गर्न सकिनेछ।

१४२. **अवकाश पत्र:** कर्मचारीलाई अवकाशको पत्र दिने अधिकार अख्तियारवालालाई हुनेछ।

१४३. **सेवाबाट बर्खास्त हुनेहरूको अभिलेख राख्ने:** (१) भविष्यमा सरकारी सेवाको लागि अयोग्य ठहरिने गरी सेवाबाट बर्खास्त भएका कर्मचारीको सम्बन्धमा बर्खास्त गरिएको आदेश दिने अधिकारीले त्यस्ता कर्मचारीको तीन पुस्ते खुलेको हुलिया समेतको सूचना आयोग, जिल्ला प्रहरी कार्यालयमार्फत् प्रहरी प्रधान कार्यालय र प्रदेश किताबखानालाई दिनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम सेवाबाट बर्खास्त गरिएको व्यक्ति स्थानीय सेवामा पुनः नियुक्त भएमा निजले त्यसरी पुनः नियुक्त भई पाएको तलब निजबाट फिर्ता गराई निजलाई तुरुन्त सेवाबाट बर्खास्त गरिनेछ।

१४४. **प्रतिलिपि दिनु पर्ने:** कुनै कर्मचारीले प्रदेश किताबखानामा रहेको आफूसँग सम्बन्धित अभिलेखको प्रतिलिपि आफै वा आफू कार्यरत रहेको कार्यालय मार्फत माग गरेमा प्रदेश किताबखानाले निजको अभिलेखको प्रतिलिपि दिनु पर्नेछ।
१४५. **उचित र न्यायसङ्गत कारबाही:** कुनै कर्मचारीले यो नियमावली लागू हुनु अघि पाइरहेको सहूलियत वा सुविधाको सम्बन्धमा यस नियमावली बमोजिम प्रदान गरिएको सहूलियत वा सुविधाबाट मर्का परेको भनी पेश गरेको निवेदनको आधारमा मन्त्रालयले उचित र न्यायसङ्गत तरिकाबाट कारबाही गर्न सक्नेछ।
१४६. **पीरमर्का, गुनासो र सुनुवाइ सम्बन्धी व्यवस्था:** कर्मचारीले आफूलाई परेको पीरमर्का तथा गुनासो सम्बन्धित सुपरिवेक्षक वा कार्यालय प्रमुख समक्ष पेश गरेकोमा सो तहबाट समाधान हुन नसकेमा त्यस्तो पीरमर्का तथा गुनासो सम्बन्धित स्थानीय तहको सुशासन समिति समक्ष राख्न सक्नेछन्।
१४७. **पदपूर्तिको बन्देज:** स्थानीय सेवाका रिक्त पदमा ऐन र यस नियमावलीमा व्यवस्था भएदेखि बाहेक अन्य तरिकाबाट पदपूर्ति गरिने छैन।
१४८. **बेपत्ता भएका कर्मचारीको परिवारलाई सुविधा दिइने:** (१) ऐनको दफा ६६ बमोजिम दुई वर्षदिखि हराई सम्पर्क नभएको र मरे बाँचेको पत्ता नलागेको कर्मचारीलाई ऐनको दफा ९६ को खण्ड (ड) बमोजिम सेवाबाट हटाइएकोमा निजले पाउने उपदान वा निवृत्तिभरणको रकम निजको परिवारलाई दिइनेछ।
(२) उपनियम (१) बमोजिमको कर्मचारीको परिवारले सो बमोजिमको रकम प्राप्त गर्न त्यस्तो कर्मचारीको स्थायी बतन भएको स्थानीय तह तथा हराई बेपत्ता हुनुअघि बहाल रहेको जिल्लाको जिल्ला प्रहरी कार्यालयबाट निज दुई वर्षदिखि हराई बेपत्ता भई मरे बाँचेको पत्ता नलागेको भन्ने व्यहोराको सिफारिस लिई पेश गर्नु पर्नेछ।
१४९. **स्वास्थ्य सेवा उपचार सम्बन्धी व्यवस्था:** स्थानीय तहले ऐनको स्थानीय सेवामा कार्यरत कर्मचारीलाई जिल्लास्थित सरकारी अस्पतालसँग सम्झौता गरी दफा १२७ बमोजिम स्वास्थ्य सेवा उपचार सुविधा उपलब्ध गराउन सक्नेछन्।

१५०. **सेवा, समूह सञ्चालन सम्बन्धी व्यवस्था:** स्थानीय सेवाको सेवा, समूह वा उपसमूहको सञ्चालन गर्ने निकायको रूपमा मन्त्रालय रहने छ ।
१५१. **व्यवस्थापन परीक्षण सम्बन्धी कार्यविधि:** (१) स्थानीय तहले ऐनको दफा १२८ बमोजिम आफ्नो र मातहत कार्यालयको व्यवस्थापन परीक्षण गर्न सक्नेछ ।
- (२) उपनियम (१) बमोजिम व्यवस्थापन परीक्षण गर्दा सम्बन्धित कार्यालयले आवश्यक कागजात वा अभिलेख देखाउनु पर्नेछ ।
- (४) उपनियम (१) बमोजिम गरिएको व्यवस्थापन परीक्षणको वार्षिक प्रतिवेदन सार्वजनिक गर्नु पर्नेछ । त्यस्तो प्रतिवेदनमा उल्लिखित कैफियत, सुझाव वा अनियमितता फछ्यौट गर्ने दायित्व सम्बन्धित महाशाखा/शाखा/इकाई वा कार्यालय प्रमुखको हुनेछ ।
- (५) उपनियम (४) बमोजिमको प्रतिवेदनमा उल्लिखित कैफियत, सुझाव वा अनियमितता फछ्यौट नगर्ने अधिकारीलाई प्रमुख प्रशासकीय अधिकृतले अवधि तोकी फछ्यौटको लागि लेखी पठाउनेछ । यसरी तोकिएको अवधिभित्र त्यस्तो कैफियत, सुझाव वा अनियमितता फछ्यौट नगर्ने अधिकारीलाई अख्तियारवालाले विभागीय कारबाही गर्नेछ ।
१५२. **अधिकार प्रत्यायोजन:** (१) कार्यपालिकाले यस नियमावली बमोजिम आफूलाई प्राप्त अधिकार प्रमुख प्रशासकीय अधिकृतले प्रयोग गर्न पाउने गरी प्रत्यायोजन गर्न सक्नेछ ।
- (२) यस नियमावली बमोजिम कुनै अधिकारीलाई प्राप्त अधिकार आफ्नो सामान्य रेखदेखमा रही प्रयोग गर्ने गरी निजले आफूमुनिका कर्मचारीलाई प्रत्यायोजन गर्न सक्नेछ ।
१५३. **अनुसूची हेरफेर गर्ने:** मन्त्रालयले प्रदेश राजपत्रमा सूचना प्रकाशन गरी अनुसूचीमा आवश्यक हेरफेर गर्न सक्नेछ ।

अनुसूची-१

(नियम ४ सँग सम्बन्धित)

स्थानीय सेवामा रहने समूह तथा उपसमूहहरू

स्थानीय सेवामा देहाय बमोजिमका समूह तथा उपसमूहहरू रहने छन्:-

सेवा	समूह	उपसमूह
१. स्थानीय इन्जिनियरिङ्ग सेवा	(क) सिभिल इन्जिनियरिङ्ग	१. जनरल २. स्यानिटरी ३. विल्डिङ्ग एण्ड आर्किटेक्ट ४. इरिगेसन
	(ख) सर्वे	
२. स्थानीय कृषि सेवा	(क) भेटेरिनरी	
	(ख) लाइभस्टक, पोल्ट्री एण्ड डेरी डेभलपमेण्ट	
	(ग) मत्स्य	
	(घ) कृषि प्रसार	
	(ङ) एग्री इकोनोमिक्स एण्ड एग्री मार्केटिङ	
	(च) बागवानी	
	(छ) बाली संरक्षण	
	(ज) माटो विज्ञान	
	(झ) बाली विकास	
	(ञ) फुड न्युट्रिशन एण्ड क्वालिटी	

	कन्ट्रोल	
	(ट) एग्री इन्जिनियरिङ्ग	
३. स्थानीय प्रशासन सेवा	(क) प्रशासन	
	(ख) आर्थिक प्रशासन (लेखा)	
	(ग) शिक्षा प्रशासन	
	(घ) तथ्याङ्क	
	(ङ) विविध	
	४. स्थानीय स्वास्थ्य सेवा	(क) मेडिसिन
(ख) सर्जरी		१. जनरल सर्जरी २. कार्डियोथेरासिक सर्जरी ३. युरो सर्जरी ४. ग्याष्ट्रो इन्टेरोजेरिकल

		<p>सर्जरी</p> <p>५. वर्न तथा प्लास्टिक सर्जरी</p> <p>६. न्यूरो सर्जरी</p> <p>७. अर्थोपेडिक सर्जरी</p> <p>८. स्पाइनल सर्जरी</p> <p>९. आर्थ्रोप्लाष्टी तथा रिकन्स्ट्रक्शन सर्जरी</p> <p>१०. पेडियाट्रिक सर्जरी</p>
	(ग) रेडियोलोजी	
	(घ) रेडियसन अंकोलोजी/रेडियो थेरापी	
	(ङ) डर्माटोलोजी, लेप्रोलोजी र भेनरल डिजिजेज	
	(च) साइक्याट्रि	
	(छ) पेडियाट्रिक्स	<p>१. पेडियाट्रिक्स मेडिसिन</p> <p>२. निओनेटोलोजी</p>
	(ज) अप्थल्मोलोजी	
	(झ) अटोरिनो ल्यारिङ्गोलोजी	
	(ञ) एनेस्थेसियोलोजी	
	(ट) अब्स्ट्रेटिक तथा गाइनोकोलोजी	

	(ठ) पब्लिक हेल्थ एडमिनिष्ट्रेशन	
	(ड) जनरल हेल्थ सर्भिसेज	
	(ढ) मेडिकल जनरलिष्ट	
	(ण) प्याथोलोजी	१. जनरल प्याथोलोजी २. हिस्टो प्याथोलोजी ३. माइक्रोबायोलोजी (ब्याक्टेरियोलोजी) ४. हेमाटोलोजी ५. बायोकेमेष्ट्रि
	(त) जनरल नर्सिङ्ग	
	(थ) कम्युनिटी नर्सिङ्ग/पब्लिक हेल्थ नर्सिङ्ग	
	(द) डेण्टिष्ट्री	१. जनरल डेण्टल २. इण्डोडोण्टिष्ट ३. ओरल तथा मेक्जिलो फेसियल सर्जन ४. प्रोस्थोडोण्टिष्ट ५. पेरियोडोण्टिष्ट ६. अर्थोडोण्टिष्ट
	(ध) आयुर्वेद	१. जनरल आयुर्वेद २. भेषाज

		<p>३. काय-चिकित्सा</p> <p>४. शल्य तथा संज्ञाहरण</p> <p>५. शालाक्य</p> <p>६. स्त्रीरोग तथा प्रसूति</p> <p>७. कौमारभृत्य</p> <p>८. आयुर्वेद स्वास्थ्य प्रशासन</p>
	(न) हेल्थ एजुकेशन	
	(न) मेडिकल ल्याब टेक्नोलोजी	<p>१. जनरल मेडिकल ल्याब टेक्नोजोजी</p> <p>२. माइक्रोबायोलोजी</p>
	(प) हेल्थ इन्स्पेक्सन	
	(फ) फार्मसी	
	(ब) मेडिकल रेकर्ड	
	(भ) साइकोलोजी	
	(म) बायोमेडिकल इन्जिनियरीड	
	(य) फिजियोथेरापी	
	(र) रेडियोग्राफी	<p>१. रेडियोग्राफी</p> <p>२. रेडियोथेरापी</p>
	(र) होमियोप्याथी	
	(ल) अकुपंचर	
	(व) युनानी चिकित्सा	
	(श) प्राकृतिक चिकित्सा	

	(ह) विविध	१. मेडिकल फिजिसिष्ट २. इ.सि.जि. टेक्नोलोजी ३. एनेस्थेसिया ४. अप्टोमेट्री ५. डाइटिसियन
--	-----------	---

अनुसूची-२

(नियम ५ र नियम ७ को उपनियम (१) सँग सम्बन्धित)

स्थानीय सेवामा रहने पदहरू र न्यूनतम शैक्षिक योग्यता

ऐनको दफा १० को उपदफा (१) र (२) बमोजिम खुला प्रतियोगिताद्वारा पूर्ति हुने देहायका सेवा, समूह, उपसमूहमा रहने पदहरूमा उम्मेदवार हुन देहायको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्नेछ । साथै ऐनको दफा १० को उपदफा (१) को खण्ड (छ) र उपदफा (२) को खण्ड (ड) को पदका लागि ऐनको दफा १० को उपदफा (१३) बमोजिमको अनुभव समेत प्राप्त गरेको हुनुपर्नेछ ।

सेवा	समूह	उपसमूह	तह	पदनाम	सेवा प्रवेशको न्यूनतम शैक्षिक योग्यता
१. स्थानीय इन्जिनियरिङ	सिभिल		११	निर्देशक	
		जनरल	९/१०	सिनियर डिभिजनल इन्जिनियर	मान्यताप्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण ।
			७/८	इन्जिनियर/सिनियर इन्जिनियर	मान्यताप्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण ।
			५/६	सब इन्जिनियर/सिनियर र सब इन्जिनियर	मान्यताप्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
		विडिड	९/१०	सिनियर डिभिजनल इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट आर्किटेक्चरल वा सिभिल वा बिल्डिङ वा स्ट्रक्चरल वा टाउन प्लानिङ वा

	ए ण्ड आ र्कि टे क्ट		स्ट्रक्चरल वा क्वान्टिटी सर्भे वा अर्बान प्लानिङ विषयमा कम्तीमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण ।	
		७/ ८	इन्जिनियर/ सिनियर इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल वा आर्किटेक्चर इन्जिनियरिङ्ग विषयमा बी.इ. वा सो सरह उत्तीर्ण।
		५/ ६	सब इन्जिनियर/सिनियर र सब इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित इन्जिनियरिङ्ग/सिभिल वा आर्किटेक्चर विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण
	स्या नि ट री	९/ १०	सिनियर डिभिजनल इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग वा स्यानिटरी इन्जिनियरिङ्ग वा पब्लिक हेल्थ इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त ।
		७/ ८	इन्जिनियर/ सिनियर इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण।
		५/ ६	सब इन्जिनियर/सिनियर र सब इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण।
४/ ५		खानेपानी तथा सरसफाइ टेक्सिनियन	मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी वा सो सरह उत्तीर्ण गरी खानेपानी तथा सरसफाइ विषयमा तालिम प्राप्त वा सम्बन्धित विषयमा दुई वर्षको अनुभव प्राप्त।	

				मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग वा वाटर रिसोर्स डेभलपमेन्ट वा हाइड्रोलजी वा वाटर युज मेनेजमेन्ट वा वाटर रिसोर्स इन्जिनियरिङ्ग वा हाइड्रोलजिकल इन्जिनियरिङ्ग वा ल्याण्ड एण्ड वाटर डेभलपमेन्ट वा हाईड्रो इन्फोरमेटिक्स वा सिभिल एण्ड मुनिसिपल इन्जिनियरिङ्ग वा कन्स्ट्रक्सन मेनेजमेन्ट वा एप्लाइड जियो मर्फोलोजिकल एण्ड इन्जिनियरिङ्ग जियोलोजिक सर्भे वा वाटर रिसोर्सेस म्यानेजमेन्ट वा इन्जिनियरिङ्ग सर्भे वा जियोटेक्निकल इन्जिनियरिङ्ग वा नेटुरल रिसोर्स म्यानेजमेन्ट वा हाइड्रोलिक इन्जिनियरिङ्ग विषयमा कम्तीमा स्नातकोत्तर उपाधि प्राप्त ।
	इ रि गे शन	९/ १०	सिनियर डिभिजनल इन्जिनियर	
		७/ ८	इन्जिनियर/सिनियर इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ्ग विषयमा स्नातक वा सो सरह उत्तीर्ण ।
		५/ ६	सब इन्जिनियर/ सिनियर सब इन्जिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित इन्जिनियरिङ्ग विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
	सर्भे	७/ ८	नापी अधिकृत/वरिष्ठ नापी अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट सर्भे वा जियोमेटिक्स इन्जिनियरिङ्गमा स्नातक वा सो सरह उत्तीर्ण गरेको ।

			५/ ६	सर्वेक्षक/सहायक नापी अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषय लिई एस.एल.सी./एस.ई.ई. वा सो सरह उत्तीर्ण गरी सर्भे वा जियोमेटिक्स विषयमा तीन वर्षे प्रवीणता प्रमाणपत्र सरहको डिप्लोमा उत्तीर्ण वा विज्ञान (फिजिक्स समूह) वा भूगोल विषय लिई प्रमाणपत्र तह उत्तीर्ण गरी कम्तीमा एक वर्षको जुनियर नापी तालिम प्राप्त गरेको।
			४	अमिन	मान्यता प्राप्त शिक्षण संस्थाबाट गणित विषय लिई एस.एल.सी./एस.ई.ई. वा सो सरह उत्तीर्ण गरी सर्भे वा जियोमेटिक्स विषयमा एक वर्षको तालिम प्राप्त गरेको।
२. स्था नीय कृषि	भेटे रिन री		११	निर्देशक	
			९/ १०	प्रमुख पशु चिकित्सक	सातौं तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी मान्यता प्राप्त शिक्षण संस्थाबाट भेटेरिनरी विज्ञान सम्बन्धी विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण।
			७/ ८	पशु चिकित्सक/वरिष्ठ पशु चिकित्सक	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.भि.एस्सी. एण्ड ए.एच. वा डि.भि.एम. वा सो सरह उत्तीर्ण।
			५/ ६	पशु स्वास्थ्य प्राविधिक/	मान्यताप्राप्त शिक्षण संस्थाबाट आई. एस्सी. एग्री. (पशु विज्ञान) उत्तीर्ण वा

			सहायक पशु चिकित्सक	एस.एल.सी./टी.एस.एल.सी उत्तीर्ण गरी न्यूनतम तीन वर्ष अवधिको कृषि विषयको डिप्लोमा (Major in Animal Science) उत्तीर्ण वा जे.टी.ए. (पशु विज्ञान) कोर्स अध्ययन गरी १ वर्षे जे.टी. (पशु विज्ञान) कोर्स उत्तीर्ण
		४	नायब पशु स्वास्थ्य प्राविधिक	मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सी./एस.ई.ई. उत्तीर्ण भई जे.टि.ए. पशु विज्ञान तालिम प्राप्त वा कृषि विषय लिई टि.एस.एल.सी./टि.एस.ई.ई.वा सो सरह उत्तीर्ण ।
ला इभ ष्ट क पो ल्ट्री ए ण्ड डेरी डेभ लप मे न्ट		९/ १०	प्रमुख पशु विकास अधिकृत	सातौं तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी मान्यता प्राप्त शिक्षण संस्थाबाट पशु विज्ञान सम्बन्धी विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण ।
		७/ ८	पशु विकास अधिकृत/वरिष्ठ पशु विकास अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.एस्सी. (एनिमल साइन्स वा डेरी साइन्स) वा बि.टेक. (डेरी टेक्नोलोजी वा लाभइष्टक एक्सटेन्सन) वा बि.भि.एस्सी. एण्ड ए.एच. वा सो सरह उत्तीर्ण ।
		५/ ६	पशु सेवा प्राविधिक/ सहायक पशु	मान्यताप्राप्त शिक्षण संस्थाबाट आई. एस्सी. एग्री (पशु विज्ञान) उत्तीर्ण वा एस.एल.सी./टी.एस.एल.सी उत्तीर्ण गरी

(ला पोडे डे)			विकास अधिकृत	न्यूनतम तीन वर्ष अवधिको कृषि विषयको डिप्लोमा (Major in animal science) उत्तीर्ण वा जे.टी.ए. (पशु विज्ञान) कोर्स अध्ययन गरी एक वर्षे जे.टी. (पशु विज्ञान) कोर्स उत्तीर्ण।
		४	नायब पशु सेवा प्राविधिक	मान्यताप्राप्त शिक्षण संस्थाबाट एस.एल.सी./एस.ई.ई. उत्तीर्ण भई जे.टि.ए. पशु विज्ञान तालिम प्राप्त वा कृषि विषय लिई टि.एस.एल.सी./टि.एस.ई.ई. वा सो सरह उत्तीर्ण।
म त्स्य		९/ १०	प्रमुख मत्स्य विकास अधिकृत	सातौं तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट एम.एस्सी. फिसरिज वा एक्वाकल्चर वा एम.एस्सी. जुलोजी (फिसरिज) विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण।
		७/ ८	मत्स्य विकास अधिकृत/वरिष्ठ मत्स्य विकास अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट मत्स्य पालन विषय लिई बि.एस्सी.एग्री/बि.भि.एस्सी/बि.एस्सी. (पशु विज्ञान)/बि.भि.एस्सी. एण्ड ए.एच. वा सो सरह उत्तीर्ण।
		५/ ६	मत्स्य प्राविधिक सहायक/ सहायक मत्स्य विकास	मान्यताप्राप्त शिक्षण संस्थाबाट आई.एस्सी. एग्री. (पशु विज्ञान) उत्तीर्ण वा एस.एल.सी./टी.एस.एल.सी उत्तीर्ण गरी

			अधिकृत	न्यूनतम तीन वर्ष अवधिको कृषि विषयको डिप्लोमा (Major in Animal Science) उत्तीर्ण वा जे.टी.ए. (पशु विज्ञान) कोर्स अध्ययन गरी एक वर्षे जे.टी. (पशु विज्ञान) कोर्स उत्तीर्ण ।
		४	नायब मत्स्य प्राविधिक सहायक	मान्यताप्राप्त शिक्षण संस्थाबाट एस.एल.सी./एस.ई.ई. उत्तीर्ण भई जे.टि.ए. पशु विज्ञान तालिम प्राप्त वा कृषि विषय लिई टि.एस.एल.सी./टि.एस.ई.ई. वा सो सरह उत्तीर्ण ।
		९/ १०	प्रमुख कृषि प्रसार अधिकृत	सातौं तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट कृषि प्रसार विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण ।
कृषि प्रसार		७/ ८	कृषि प्रसार अधिकृत/वरिष्ठ कृषि प्रसार अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.एस्सी.एग््री. वा सो सरह उत्तीर्ण ।
		५/ ६	कृषि प्राविधिक सहायक/सहायक कृषि प्रसार अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट आई. एस्सी. एग््री (कृषि विज्ञान) उत्तीर्ण वा एस.एल.सी./टी.एस.एल.सी उत्तीर्ण गरी न्यूनतम तीन वर्ष अवधिको कृषि विषयको डिप्लोमा (Major in Plant

				Science) उत्तीर्ण वा जे.टी.ए. (कृषि विज्ञान) कोर्ष अध्ययन गरी एक वर्षे जे.टी. (कृषि विज्ञान) कोर्ष उत्तीर्ण।
		४	नायब कृषि प्राविधिक सहायक	मान्यता प्राप्त शिक्षण संस्थाबाट जे.टी.ए. (कृषि विज्ञान) तालिमप्राप्त वा सम्बन्धित विषय लिई एस.एल.सी./एस.ई.ई. वा टी.एस.एल.सी./टि.एस.ई.ई. उत्तीर्ण।
ए ग्री इ को नो मि क्स ए ण्ड ए ग्री मा कें टि ङ्ग		९/ १०	प्रमुख कृषि अर्थ विज्ञ	सातौं तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट एग्री इकोनोमिक्स वा एग्री बिजनेस वा एग्री मार्केटिङ्ग वा एग्री फाइनान्स वा रिसोर्स इकोनोमिक्स मुख्य विषय लिई स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण।
		७/ ८	कृषि अर्थ विज्ञ/वरिष्ठ कृषि अर्थ विज्ञ	मान्यताप्राप्त शिक्षण संस्थाबाट एग्री इकोनोमिक्स वा एग्री बिजनेस मुख्य विषय लिई बि.एस्सी.एग्री. वा सो सरह उत्तीर्ण।
		५/ ६	प्राविधिक सहायक / सहायक कृषि अर्थ विज्ञ	मान्यताप्राप्त शिक्षण संस्थाबाट आई. एस्सी. एग्री. (कृषि विज्ञान) उत्तीर्ण वा एस.एल.सी./टी.एस.एल.सी. उत्तीर्ण गरी न्यूनतम तीन वर्ष अवधिको कृषि विषयको डिप्लोमा (Major in Plant Science) उत्तीर्ण वा जे.टी.ए. (कृषि विज्ञान) कोर्ष अध्ययन गरी एक वर्षे

				जे.टी. (कृषि विज्ञान) कोर्ष उत्तीर्ण।
		४	नायब प्राविधिक सहायक	मान्यताप्राप्त शिक्षण संस्थाबाट जे.टी.ए. (कृषि विज्ञान) तालिमप्राप्त वा सम्बन्धित विषय लिई एस.एल.सी./एस.ई.ई. वा टी.एस.एल.सी./टी.एस.ई.ई. उत्तीर्ण।
बा ग वा नी		९/ १०	वरिष्ठ बागवानी विकास अधिकृत	सातौं तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट बागवानी विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण।
		७/ ८	बागवानी विकास अधिकृत/वरिष्ठ बागवानी विकास अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.एस्सी.एग््री. वा सो सरह उत्तीर्ण।
		५/ ६	प्राविधिक सहायक/ सहायक बागवानी विकास अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट आई. एस्सी. एग््री (कृषि विज्ञान) उत्तीर्ण वा एस.एल.सी./टी.एस.एल.सी. उत्तीर्ण गरी न्यूनतम तीन वर्ष अवधिको कृषि विषयको डिप्लोमा (Major in Plant Science) उत्तीर्ण वा जे.टी.ए. (कृषि विज्ञान) कोर्ष अध्ययन गरी एक वर्षे जे.टी. (कृषि विज्ञान) कोर्ष उत्तीर्ण।
		४	नायब प्राविधिक सहायक	मान्यताप्राप्त शिक्षण संस्थाबाट जे.टी.ए. (कृषि विज्ञान) तालिमप्राप्त वा सम्बन्धित विषय लिई एस.एल.सी./एस.ई.ई. वा

				टी.एस.एल.सी./टी.एस.ई.ई. उत्तीर्ण।
बाली संरक्षण		९/ १०	प्रमुख बाली संरक्षण अधिकृत	सातौं तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट किट विज्ञान वा बाली रोग विज्ञान वा बाली संरक्षण विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण।
		७/ ८	बाली संरक्षण अधिकृत/वरिष्ठ बाली संरक्षण अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.एस्सी.एग््री. वा सो सरह उत्तीर्ण।
		५/ ६	प्राविधिक सहायक/ सहायक बाली संरक्षण अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट आई. एस्सी. एग््री (कृषि विज्ञान) उत्तीर्ण वा एस.एल.सी./टी.एस.एल.सी उत्तीर्ण गरी न्यूनतम तीन वर्ष अवधिको कृषि विषयको डिप्लोमा (Major in plant science) उत्तीर्ण वा जे.टी.ए. (कृषि विज्ञान) कोर्स अध्ययन गरी एक वर्षे जे.टी. (कृषि विज्ञान) कोर्स उत्तीर्ण।
		४	नायब प्राविधिक सहायक	मान्यताप्राप्त शिक्षण संस्थाबाट जे.टी.ए. (कृषि विज्ञान) तालिमप्राप्त वा सम्बन्धित विषय लिई एस.एल.सी./एस.ई.ई. वा टी.एस.एल.सी./टी.एस.ई.ई. उत्तीर्ण।
माटो		९/ १०	प्रमुख माटो विज्ञ	सातौं तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी

वि ज्ञा न			मान्यताप्राप्त शिक्षण संस्थाबाट माटो विज्ञान विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण ।
	७/ ८	माटो विज्ञ/वरिष्ठ माटो विज्ञ	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.एस्सी.एग्री. वा सो सरह उत्तीर्ण ।
	५/ ६	प्राविधिक सहायक/ सहायक माटो विज्ञ	मान्यताप्राप्त शिक्षण संस्थाबाट आई. एस्सी. एग्री (कृषि विज्ञान) उत्तीर्ण वा एस.एल.सी./टी.एस.एल.सी. उत्तीर्ण गरी न्यूनतम तीन वर्ष अवधिको कृषि विषयको डिप्लोमा (Major in plant science) उत्तीर्ण वा जे.टी.ए. (कृषि विज्ञान) कोर्स अध्ययन गरी एक वर्षे जे.टी. (कृषि विज्ञान) कोर्स उत्तीर्ण ।
	४	नायब प्राविधिक सहायक	मान्यताप्राप्त शिक्षण संस्थाबाट जे.टी.ए. (कृषि विज्ञान) तालिमप्राप्त वा सम्बन्धित विषय लिई एस.एल.सी./एस.ई.ई. वा टी.एस.एल.सी./टी.एस.ई.ई. उत्तीर्ण ।
बाली वि का स	९/ १०	प्रमुख बाली विकास अधिकृत	सातौं तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट बाली विज्ञान विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण ।
	७/ ८	बाली विकास अधिकृत/ वरिष्ठ बाली विकास	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.एस्सी.एग्री. वा सो सरह उत्तीर्ण ।

			अधिकृत	
		५/ ६	प्राविधिक सहायक/ सहायक बाली विकास अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट आई. एस्सी. एग्री (कृषि विज्ञान) उत्तीर्ण वा एस.एल.सी./टी.एस.एल.सी उत्तीर्ण गरी न्यूनतम तीन वर्ष अवधिको कृषि विषयको डिप्लोमा (Major in Plant Science) उत्तीर्ण वा जे.टी.ए. (कृषि विज्ञान) कोर्स अध्ययन गरी एक वर्षे जे.टी. (कृषि विज्ञान) कोर्स उत्तीर्ण।
		४	नायब प्राविधिक सहायक	मान्यताप्राप्त शिक्षण संस्थाबाट जे.टी.ए. (कृषि विज्ञान) तालिमप्राप्त वा सम्बन्धित विषय लिई एस.एल.सी./एस.ई.ई. वा टी.एस.एल.सी./टी.एस.ई.ई. उत्तीर्ण।
फु ड न्यू ट्रि शन		९/ १०	प्रमुख खाद्य अधिकृत	सातौं तहको लागि आवश्यक पर्ने न्यूनतम शैक्षिक योग्यता हासिल गरी मान्यताप्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण।
ए ण्ड क्वा लि टी क न्ट्रो		७/ ८	खाद्य अधिकृत/वरिष्ठ खाद्य अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्तीमा चार वर्ष अवधिको खाद्य विज्ञान/खाद्य प्रविधि/खाद्य इन्जिनियरिङ विषयमा स्नातक उत्तीर्ण वा साधारण विज्ञान विषयमा स्नातक उत्तीर्ण गरी खाद्य विज्ञान/खाद्य प्रविधि/खाद्य इन्जिनियरिङ/खाद्य सुरक्षा/खाद्य

ल			बायोटेक्नोलोजी/ खाद्य माइक्रोबायोलोजी/खाद्य टक्सिकोलोजी/खाद्य बायोकेमेष्ट्री वा मानव पोषण विषयमा कम्तीमा दुई वर्ष अवधिको स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण ।
	५/ ६	प्राविधिक सहायक/ सहायक खाद्य अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट खाद्य प्रविधि विषयमा आई.टेक. उत्तीर्ण वा खाद्य प्रविधि विषयमा तीन वर्ष अवधिको डिप्लोमा तह वा सो सरह उत्तीर्ण ।
	४	नायब प्राविधिक सहायक	मान्यताप्राप्त शिक्षण संस्थाबाट विज्ञान विषय लिई एस.एल.सी./एस.ई.ई. वा खाद्य विज्ञान विषयमा टि.एस.एल.सी./टि.एस.ई.ई. वा सो सरह उत्तीर्ण ।
ए ग्री इ न्जिनियरिड	९/ १०	प्रमुख कृषि इन्जिनियर	मान्यताप्राप्त शिक्षण संस्थाबाट कृषि इन्जिनियरिड विषयमा स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण ।
	७/ ८	कृषि इन्जिनियर	मान्यताप्राप्त शिक्षण संस्थाबाट कृषि इन्जिनियरिड विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण ।
	५/ ६	सब इन्जिनियर/सिनियर र सब इन्जिनियर	मान्यताप्राप्त शिक्षण संस्थाबाट सिभिल/मेकानिकल वा एग्री इन्जिनियरिड विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।

३. स्था नीय प्रशा सन	प्र शा सन	११	निर्देशक	
		९/ १०	उपसचिव	मान्यताप्राप्त शिक्षण संस्थाबाट कला (आर्ट्स), संस्कृत, व्यवस्थापन, वाणिज्यशास्त्र, व्यापार प्रशासन, जनप्रशासन, शिक्षाशास्त्र, कानून वा विज्ञानमा स्नातकोत्तर हासिल गरेको ।
		७/ ८	प्रशासकीय अधिकृत/ वरिष्ठ प्रशासकीय अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण ।
		५/ ६	वरिष्ठ प्रशासन सहायक/सहायक प्रशासकीय अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रवीणता प्रमाणपत्र तह/प्लस टु वा सो सरह उत्तीर्ण ।
		४	प्रशासन सहायक	मान्यताप्राप्त शिक्षण संस्थाबाट प्रवेशिका परीक्षा (एस.एल.सी./एस.इ.इ.) वा सो सरह उत्तीर्ण ।
	आ र्थि क प्र शा सन (ले खा	९/ १०	उपसचिव	मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र, व्यापार प्रशासन, अर्थशास्त्र, गणित, तथ्याङ्कशास्त्र वा जनप्रशासनमा स्नातकोत्तर हासिल गरेको ।
	७/ ८	लेखा अधिकृत/वरिष्ठ लेखा अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातक तह वा अर्थशास्त्र,	

)			गणित, तथ्याङ्कशास्त्र वा जनप्रशासनमध्ये कुनै एक मूल विषय लिई स्नातक वा सो सरह उत्तीर्ण।
	७/ ८	आलेप अधिकृत/वरिष्ठ आलेप अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्र वा व्यापार प्रशासनमा स्नातक तह वा अर्थशास्त्र, गणित, तथ्याङ्कशास्त्र वा जनप्रशासनमध्ये कुनै एक मूल विषय लिई स्नातक वा सो सरह उत्तीर्ण।
	५/ ६	वरिष्ठ लेखा सहायक/ सहायक लेखा अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्रमा प्रवीणता प्रमाणपत्र तह/प्लस टु वा अर्थशास्त्र, गणित, तथ्याङ्कशास्त्र वा जनप्रशासनमध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र तह/प्लस टु वा सो सरह उत्तीर्ण।
	५/ ६	वरिष्ठ आलेप सहायक/ सहायक आलेप अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट व्यवस्थापन, वाणिज्यशास्त्रमा प्रवीणता प्रमाणपत्र तह/प्लस टु वा अर्थशास्त्र, गणित, तथ्याङ्कशास्त्र वा जनप्रशासनमध्ये कुनै एक मूल विषय लिई प्रवीणता प्रमाणपत्र तह/प्लस टु वा सो सरह उत्तीर्ण।
	४	लेखा सहायक	मान्यताप्राप्त शिक्षण संस्थाबाट गणित वा ऐन स्रेस्ता वा ऐच्छिक लेखा विषय लिई

				प्रवेशिका परीक्षा (एस.एल.सी./एस.इ.इ.) वा सो सरह उत्तीर्ण।
शि क्षा प्र शा सन		९/ १०	उपसचिव	मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षा शास्त्रमा स्नातकोत्तर उपाधि प्राप्त ।
		७/ ८	शिक्षा अधिकृत/वरिष्ठ शिक्षा अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षा शास्त्रमा स्नातक वा सो सरह उत्तीर्ण।
		५/ ६	प्राविधिक सहायक/ सहायक शिक्षा अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट शिक्षा शास्त्रमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण।
त थ्या ङ्क		७/ ८	तथ्याङ्क अधिकृत /वरिष्ठ तथ्याङ्क अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट तथ्याङ्कशास्त्र, गणित, जनसङ्ख्याशास्त्र वा एप्लाइड स्टाटिस्टिक्स विषयमध्ये कुनै एक विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण वा तथ्याङ्क विषयसहित कुनै विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण।
		५/ ६	तथ्याङ्क सहायक/सहायक तथ्याङ्क अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट तथ्याङ्कशास्त्र वा गणित विषयसहित कुनै विषयमा स्नातक वा सोसरह उत्तीर्ण।
वि वि ध		९/ १०	प्रमुख महिला विकास अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर तह वा सो सरह उत्तीर्ण।
		७/ ८	महिला विकास अधिकृत/वरिष्ठ महिला विकास	मान्यताप्राप्त शिक्षण संस्थाबाट स्नातक तह वा सो सरह उत्तीर्ण।

		अधिकृत	
	७/ ८	कम्प्युटर इन्जिनियर/कम्प्यु टर अधिकृत/वरिष्ठ कम्प्युटर इन्जिनियर/वरिष्ठ कम्प्युटर अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्प्युटर इन्जिनियरिड वा कम्प्युटर विज्ञान विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण ।
	५/ ६	कम्प्युटर अपरेटर/ सहायक कम्प्युटर अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विज्ञान विषयमा प्रमाणपत्र तह उत्तीर्ण वा जुनसुकै विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरी छ महिनाको कम्प्युटर सीप सम्बन्धी तालिम लिएको ।
	४	सहायक कम्प्युटर अपरेटर	मान्यताप्राप्त शिक्षण संस्थाबाट कम्प्युटर विज्ञान विषयमा टि.एस.एल.सी. उत्तीर्ण वा एस.एल.सी./एस.ई.ई. उत्तीर्ण गरी तीन महिनाको कम्प्युटर सीप सम्बन्धी तालिम लिएको ।
	३	प्लम्बर/इलेक्ट्रिसि यन	कक्षा आठ उत्तीर्ण गरी कम्तीमा तीन महिनाको प्लम्बिड/इलेक्ट्रिसियन तालिम लिएको ।
	२	हलुका सवारी चालक /हेभी सवारी चालक	सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) प्राप्त ।
	१	कार्यालय सहयोगी	साधारण लेखपढ गर्न जान्ने ।

४. स्था नीय स्वा स्थ्य	मे डि सि न	११	निर्देशक		
		ज नर ल मे डि सि न	९/ १०	कन्सल्टेण्ट जनरल फिजिसियन/ वरिष्ठ कन्सल्टेण्ट जनरल फिजिसियन	जनरल वा इन्टरनल मेडिसिन स्नातकोत्तर उपाधि प्राप्त।
		ने फ्रो लो जी	९/ १०	कन्सल्टेण्ट नेफ्रोलोजिस्ट / वरिष्ठ कन्सल्टेण्ट नेफ्रोलोजिस्ट	नेफ्रोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त।
		न्यू रो लो जी	९/ १०	कन्सल्टेण्ट न्यूरोलोजिस्ट/वरि ष्ठकन्सल्टेण्ट न्यूरोलोजिस्ट	न्यूरोलोजीमा मेडिसिन स्नातकोत्तर उपाधि प्राप्त।
		का र्डि यो लो जी	९/ १०	कन्सल्टेण्ट कार्डियोलोजिस्ट / वरिष्ठ कन्सल्टेण्टकार्डियो लोजिस्ट	कार्डियोलोजीमा मेडिसिन स्नातकोत्तर उपाधि प्राप्त।
		ट्र पि क ल	९/ १०	कन्सल्टेण्ट, ट्रपिकल मेडिसिन /वरिष्ठ कन्सल्टेण्ट,	ट्रपिकल मेडिसिनमा मेडिसिन स्नातकोत्तर उपाधि प्राप्त।

	मे डि सि न		ट्रपिकल मेडिसिन	
	चे ष्ट डि जे ज	९/ १०	कन्सल्टेण्ट चेष्ट डिजेज (फिजिसियन)/वरि ष्ठ कन्सल्टेण्ट चेष्ट डिजेज (फिजिसियन)	चेष्ट डिजेजमा स्नातकोत्तर उपाधि प्राप्त ।
	ग्या ष्ट्रो इ न्टे रो लो जी	९/ १०	कन्सल्टेण्ट, ग्याष्ट्रो इन्टेरोलोजिष्ट /वरि ष्ठकन्सल्टेण्ट, ग्याष्ट्रो इन्टेरोलोजिष्ट	ग्याष्ट्रोइन्टेरोलोजीमा मेडिसिन स्नातकोत्तर उपाधि प्राप्त ।
	इ न्डो क्रा इ नो लो जी	९/ १०	कन्सल्टेण्ट इन्डोक्राइनोलोजिष्ट / वरिष्ठ कन्सल्टेण्ट इन्डोक्राइनोलोजिष्ट	इन्टरनल मेडिसिनमा स्नातकोत्तर गरी इन्डोक्राइनोलोजी विषयमा डि.एम. (तीन वर्षे) वा इण्डोक्राइनोलोजी विषयमा स्नातकोत्तर गरी इन्डोक्राइनोलोजी विषयमा कम्तीमा एक वर्ष निरन्तर फेलोशिप गरी नेपाल मेडिकल काउन्सिलमा इन्डोक्राइनोलोजी विषयमा विषेजता दर्ता भएको ।

मे डि क ल अं को लो जी	९/ १०	कन्सल्टेण्ट मेडिकलअंकोलोजि ष्ट/वरिष्ठ कन्सल्टेण्ट मेडिकलअंकोलोजि ष्ट	मेडिकल अंकोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त।
हे पा टो लो जी	९/ १०	कन्सल्टेण्ट हेपाटोलोजिष्ट (फिजिसियन)/वरि ष्ठ कन्सल्टेण्ट हेपाटोलोजिष्ट (फिजिसियन)	इन्टरनल मेडिसिनमा स्नातकोत्तर गरी हेपाटोलोजी विषयमा डि.एम. (तीन वर्षे) वा हेपाटोलोजी विषयमा स्नातकोत्तर वा इन्टरनल मेडिसिनमा स्नातकोत्तर गरी हेपाटोलोजी विषयमा कम्तीमा एक वर्ष निरन्तर फेलोशिप गरी नेपाल मेडिकल काउन्सिलमा हेपाटोलोजी विषयमा विषेज्ञता दर्ता भएको।
फ रे न्सि क	९/ १०	कन्सल्टेण्ट फरेन्सिक/ वरिष्ठ कन्सल्टेण्ट फरेन्सिक	फरेन्सिक मेडिसिनमा स्नातकोत्तर उपाधि प्राप्त।
प ल्मो नो लो जी	९/ १०	कन्सल्टेण्ट पल्मोनोलोजिस्ट/ वरिष्ठ कन्सल्टेण्ट पल्मोनोलोजिस्ट	इन्टरनल मेडिसिनमा स्नातकोत्तर गरी पल्मोनोलोजि विषयमा डि.एम.(तीन वर्षे) वा पल्मोनोलोजि विषयमा स्नातकोत्तर वा इन्टरनल मेडिसिनमा स्नातकोत्तर गरी पल्मोनोलोजि विषयमा कम्तीमा एक वर्ष

				निरन्तर फेलोसिप गरी नेपाल मेडिकल काउन्सिलमा पल्मोनोलोजि विषयमा विशेषज्ञता दर्ता भएको।
	क्लिनिकल जेनेटिक्स	९/१०	कन्सल्टेन्ट क्लिनिकल जेनेटिक्स/वरिष्ठ कन्सल्टेन्ट क्लिनिकल जेनेटिक्स	इन्टरनल मेडिसिनमा स्नातकोत्तर गरी क्लिनिकल जेनेटिक विषयमा डि.एम.(तीन वर्षे) वा क्लिनिकल जेनेटिक विषयमा स्नातकोत्तर वा इन्टरनल मेडिसिनमा स्नातकोत्तर गरी क्लिनिकल जेनेटिक विषयमा कम्तीमा एक वर्ष निरन्तर फेलोशिप गरी मेडिकल काउन्सिलमा क्लिनिकल जेनेटिक विषयमा विशेषज्ञता दर्ता भएको।
	जनरल सर्जरी	९/१०	कन्सल्टेण्ट सर्जन/ वरिष्ठ कन्सल्टेण्ट सर्जन	जनरल सर्जरीमा स्नातकोत्तर उपाधि प्राप्त।
	कार्डियोथेरासिक	९/१०	कन्सल्टेण्ट कार्डियोथेरासिक सर्जन/वरिष्ठ कन्सल्टेण्ट कार्डियोथेरासिक सर्जन	कार्डियोथेरासिक सर्जरीमा स्नातकोत्तर उपाधि प्राप्त।

	स र्ज री			
	यु रो स र्ज री	९/ १०	कन्सल्टेण्ट यूरोसर्जन/ वरिष्ठ कन्सल्टेण्ट यूरोसर्जन	यूरो सर्जरीमा स्नातकोत्तर उपाधि प्राप्त।
	ग्या ष्ट्रो इ न्टे रो जो लि क ल स र्ज री	९/ १०	कन्सल्टेण्ट सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजिष्ट/ वरिष्ठ कन्सल्टेण्ट सर्जिकल ग्याष्ट्रो इन्टेरोलोजिष्ट	ग्याष्ट्रो इन्टेरोलोजिकल सर्जरीमा स्नातकोत्तर उपाधि प्राप्त।
	वर्न त था प्ला स्टि	९/ १०	कन्सल्टेण्ट प्लास्टिक सर्जन/वरिष्ठ कन्सल्टेण्ट प्लास्टिक सर्जन	वर्न तथा प्लास्टिक सर्जरीमा स्नातकोत्तर उपाधि प्राप्त।

		क स र्ज री		
		न्यू रो स र्ज री	९/ १०	कन्सल्टेण्ट न्यूरो सर्जन/वरिष्ठ कन्सल्टेण्ट न्यूरो सर्जन न्यूरो सर्जरीमा स्नातकोत्तर उपाधि प्राप्त।
		अ र्थो पे डि क स र्ज री	९/ १०	कन्सल्टेण्ट अर्थोपेडिक सर्जन/वरिष्ठ कन्सल्टेण्ट अर्थोपेडिक सर्जन अर्थोपेडिक सर्जरीमा स्नातकोत्तर उपाधि प्राप्त।
		स्पा इन ल स र्ज री	९/ १०	कन्सल्टेण्ट स्पाइनल सर्जन/ वरिष्ठ कन्सल्टेण्ट स्पाइनल सर्जन अर्थोपेडिक सर्जरी वा न्यूरो सर्जरीमा स्नातकोत्तर पश्चात स्पाइनल सर्जरीमा एम.सि.एच. गरेको वा अर्थोपेडिक सर्जरी वा न्यूरो सर्जरी विषयमा स्नातकोत्तर पश्चात स्पाइनल सर्जरीमा कम्तीमा एक वर्ष फोलोशिप गरी नेपाल मेडिकल काउन्सिलमा स्पाइनल सर्जरी विषयमा विशेषज्ञता दर्ता भएको।

	आ श्रो प्ला ष्टी त था रि क न्स्ट्र कश न स र्ज री	९/ १०	कन्सल्टेण्ट आर्थ्रोप्लाष्टी तथा रिकन्स्ट्रकशन सर्जन/वरिष्ठ कन्सल्टेण्ट आर्थ्रोप्लाष्टी तथा रिकन्स्ट्रकशन सर्जन	अर्थोपेडिक सर्जरी वा न्यूरो सर्जरी विषयमा स्नातकोत्तर पश्चात आर्थ्रोप्लाष्टी तथा रिकन्स्ट्रकशन सर्जरीमा एम.सि.एच. गरेको वा अर्थोपेडिक सर्जरी विषयमा स्नातकोत्तर पश्चात आर्थ्रोप्लाष्टी तथा रिकन्स्ट्रकशन सर्जरीमा कम्तीमा एक वर्ष निरन्तर फेलोशिप गरी मेडिकल काउन्सिलमा आर्थ्रोप्लाष्टी तथा रिकनस्ट्रकशन सर्जरी विषयमा विशेषज्ञता दर्ता भएको।
	पे डि या ट्रि क स र्ज री	९/ १०	कन्सल्टेण्ट पेडियाट्रिक सर्जन/वरिष्ठ कन्सल्टेण्ट पेडियाट्रिक सर्जन	पेडियाट्रिक सर्जरीमा स्नातकोत्तर उपाधि प्राप्त।
रेडि यो लो		९/ १०	कन्सल्टेण्ट रेडियोलोजिष्ट/रेडि योडाइग्नोसिस/वरि	रेडियोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त।

जी			ष्ठ कन्सल्टेण्ट रेडियोलोजिष्ट/रेडि योडाइग्नोसिस	
रेडि यस न अं को लो जी /रे डि यो थेरा पी		९/ १०	कन्सल्टेण्ट रेडियोलोथेरापिष्ट/रे डिएसन हंकोलोजिष्ट/ वरिष्ठ कन्सल्टेण्ट रेडियोलोथेरापिष्ट/रे डिएसन हंकोलोजिष्ट	रेडियोलोजी/रेडियसन अंकोलोजी/रेडियोलोथेरापिमा स्नातकोत्तर उपाधि प्राप्त।
ड र्मा टो लो जी, ले प्रो लो जी र		९/ १०	कन्सल्टेण्ट डर्माटोलोजिष्ट/लेप्रो लोजिष्ट/भेनरल डिजिज/ वरिष्ठ कन्सल्टेण्ट डर्माटोलोजिष्ट/लेप्रो लोजिष्ट/भेनरल डिजिज	डर्माटोलोजि, लेप्रोलोजि,भेनरल डिजिज विषयमा स्नातकोत्तर उपाधि प्राप्त।

भेन रल डि जि जेज				
सा इ क्या ट्रि		९/ १०	कन्सल्टेण्ट साइक्याट्रिष्ट/वरिष्ठ कन्सल्टेण्ट साइक्याट्रिष्ट	साइक्याट्रिमा स्नातकोत्तर उपाधि प्राप्त।
पेडि या ट्रि क्स मे डि सि न		९/ १०	कन्सल्टेण्ट पेडियाट्रिसियन/ वरिष्ठ कन्सल्टेण्ट पेडियाट्रिसियन	पेडियाट्रिक्समा स्नातकोत्तर उपाधि प्राप्त।
	नि ओ ने टो लो जी	९/ १०	कन्सल्टेण्ट निओनेटोलोजिष्ट/ब रिष्ठ कन्सल्टेण्ट निओनेटोलोजिष्ट	निओनेटोलोजिमा स्नातकोत्तर उपाधि प्राप्त।

अ प्या ल्मो लो जी	९/ १०	कन्सल्टेण्ट निओनेटोलोजिष्ट/ब रिष्ठ कन्सल्टेण्ट निओनेटोलोजिष्ट	अप्यामोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त।
	५/ ६/ ७	अप्याल्मिक एसिस्टेन्ट/ अप्याल्मिक निरीक्षक/ बरिष्ठ अप्याल्मिक निरीक्षक	सम्बन्धित विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण।
ओ टो रि नो ल्या रि ङ्गो लो जी	९/ १०	कन्सल्टेण्ट इ.एन.टी. सर्जन/बरिष्ठ कन्सल्टेण्ट इ.एन.टी. सर्जन	अटोरिनो ल्यारिङ्गोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त।
एने स्थे सि यो लो जी	९/ १०	कन्सल्टेण्ट एनेस्थेसियोलोजिष्ट / बरिष्ठ कन्सल्टेण्ट एनेस्थेसियोलोजिष्ट	एनेस्थेसियोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त।

अ ब्टे ट्रि क्स त था गा इनो को लो जी	९/ १०	कन्सल्टेण्ट अबस्ट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट/ बरिष्ठ कन्सल्टेण्ट अबस्ट्रेटिक्स एण्ड गाइनोकोलोजिष्ट	अबस्ट्रेटिक्स तथा गाइनोकोलोजिमा स्नातकोत्तर उपाधि प्राप्त।
प ब्लि क हे लथ एड मि नि ष्ट्रेश न	९/ १०	स्वास्थ्य प्रशासक/मेडिकल सुपरिटेण्डेण्ट/मले रियोलोजिस्ट/ बरिष्ठ स्वास्थ्य प्रशासक/ मेडिकल सुपरिटेण्डेण्ट/मले रियोलोजिस्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट एम.बि.बी.एस. वा सो सरह उपाधि प्राप्त गरी जनस्वास्थ्य/ कम्प्युनिटि मेडिसिन विषयमा स्नातकोत्तर उपाधि प्राप्त।
जन रल हे लथ	९/ १०	मेडिकल सुपरिटेण्डेण्ट/बरि ष्ठ मेडिकल सुपरिटेण्डेण्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट एम.बि.बि.एस. वा सो सरह उपाधि प्राप्त गरी जनस्वास्थ्य विषयमा स्नातकोत्तर उपाधि प्राप्त।

स भि सेज		८	मेडिकल अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट एम.बि.बि.एस. वा सो सरह उपाधि प्राप्त ।
मे डि क ल जन र लि ष्ट		९/ १०	कन्सल्टेण्ट मेडिकल जनरलिष्ट/ मेडिकल सुपरिटेण्डेण्ट जनरलिष्ट/बरिष्ठ कन्सल्टेण्ट मेडिकल जनरलिष्ट/बरिष्ठ मेडिकल सुपरिटेण्डेण्ट जनरलिष्ट	एम.डि.जि.पी. उपाधि प्राप्त ।
प्या थो लो जी	ज न र ल प्या थो लो जी	९/ १०	कन्सल्टेण्ट प्याथोलोजिष्ट/बरि ष्ठ कन्सल्टेण्ट प्याथोलोजिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट एम.बि.बी.एस. वा सो सरह उपाधि प्राप्त गरी जनरल प्याथोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त
	हि स्टो	९/ १०	कन्सल्टेण्ट हिस्टो प्याथोलोजिष्ट/बरि ष्ठ कन्सल्टेण्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट एम.बि.बी.एस. वा सो सरह उपाधि प्राप्त गरी हिस्टो प्याथोलोजीमा स्नातकोत्तर

		प्याथोलोजी	हिस्टोप्याथोलोजिष्ट	उपाधि प्राप्त ।
	माइक्रोबायोलोजी (ब्याक्ट्रियोलोजी)	९/१०	कन्सल्टेण्ट माइक्रोबायोलोजिष्ट / वरिष्ठ कन्सल्टेण्ट माइक्रोबायोलोजिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट एम.बि.बी.एस. वा सो सरह उपाधि प्राप्त गरी माइक्रोबायोलोजी वा ब्याक्टेरियोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त ।
	हेमाटोलोजी	९/१०	कन्सल्टेण्ट हेमाटोलोजिष्ट/वरिष्ठ कन्सल्टेण्ट हेमाटोलोजिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट एम.बि.बी.एस. वा सो सरह उपाधि प्राप्त गरी हेमाटोलोजीमा स्नातकोत्तर उपाधि प्राप्त
	बायो	९/१०	कन्सल्टेण्ट बायोकेमिष्ट/वरिष्ठ	मान्यता प्राप्त शिक्षण संस्थाबाट एम.बि.बी.एस. वा सो सरह उपाधि प्राप्त

	के मि ष्ट्रि		कन्सल्टेण्ट बायोकेमिष्ट	गरी बायोकेमिष्ट्रिमा स्नातकोत्तर उपाधि प्राप्त।
जन रल न सिं ङ्ग		९/ १०	अस्पताल नर्सिङ्ग प्रशासक/वरिष्ठ अस्पताल नर्सिङ्ग प्रशासक	मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ्ग विषयमा स्नातकोत्तर उपाधि प्राप्त।
		९/ १०	अस्पताल पेडियाट्रिक नर्सिङ्ग प्रशासक/वरिष्ठ अस्पताल पेडियाट्रिक नर्सिङ्ग प्रशासक	मान्यताप्राप्त शिक्षण संस्थाबाट पेडियाट्रिक नर्सिङ्ग विषयमा स्नातकोत्तर उपाधि प्राप्त।
		९/ १०	अस्पताल साइक्याट्रिक नर्सिङ्ग प्रशासक/वरिष्ठ अस्पताल साइक्याट्रिक नर्सिङ्ग प्रशासक	मान्यताप्राप्त शिक्षण संस्थाबाट साइक्याट्रिक नर्सिङ्ग विषयमा स्नातकोत्तर उपाधि प्राप्त।
		७/ ८	नर्सिङ्ग अधिकृत/ वरिष्ठ नर्सिङ्ग अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ्ग विषयमा स्नातकोपाधि प्राप्त।
		५/ ६/	स्टाफ नर्स/ अस्पताल नर्सिङ्ग	मान्यताप्राप्त शिक्षण संस्थाबाट नर्सिङ्ग विषयमा प्रमाणपत्र तह उत्तीर्ण।

		७	निरीक्षक/ वरिष्ठ अस्पताल नर्सिङ्ग निरीक्षक	
क म्यु नि टी न र्सि ङ्ग/ प ब्लि क हे ल्थ न र्सि ङ्ग		९/ १०	कम्युनिटी नर्सिङ्ग प्रशासक/पब्लिक हेल्थ नर्सिङ्ग प्रशासक/ वरिष्ठ कम्युनिटी नर्सिङ्ग प्रशासक/पब्लिक हेल्थ नर्सिङ्ग प्रशासक	मान्यता प्राप्त शिक्षण संस्थाबाट पब्लिक हेल्थ/कम्युनिटी हेल्थ नर्सिङ्ग विषयमा स्नातकोत्तर उपाधि प्राप्त।
		९/ १०	मिडवाइफ प्रशासक/ वरिष्ठ मिडवाइफ प्रशासक	मान्यता प्राप्त शिक्षण संस्थाबाट मिडवाइफ नर्सिङ्ग विषयमा स्नातकोत्तर उपाधि प्राप्त।
		७/ ८	कम्युनिटी नर्सिङ्ग अधिकृत/पब्लिक हेल्थ नर्सिङ्ग अधिकृत/ वरिष्ठ कम्युनिटी नर्सिङ्ग अधिकृत/पब्लिक हेल्थ नर्सिङ्ग अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट पब्लिक हेल्थ (कम्युनिटी हेल्थ नर्सिङ्ग विषयमा स्नातकोपाधि प्राप्त।
		७/ ८	मिडवाइफ अधिकृत/ वरिष्ठ	मान्यता प्राप्त शिक्षण संस्थाबाट मिडवाइफ नर्सिङ्ग विषयमा स्नातक

			मिडवाइफ अधिकृत	उपाधि प्राप्त।
		५/ ६/ ७	पब्लिक हेल्थ नर्स/कम्युनिटी नर्सिङ्ग निरीक्षक,पब्लिक हेल्थ नर्सिङ्ग निरीक्षक/वरिष्ठ कम्युनिटी नर्सिङ्ग निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट प.हे.न. वा नर्सिङ्ग विषयमा प्रमाणपत्र तह उत्तीर्ण
		५/ ६/ ७	मिडवाइफ नर्स/ मिडवाइफ निरीक्षक/वरिष्ठ मिडवाइफ निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट मिडिवाइफ विषयमा प्रमाणपत्र तह उत्तीर्ण
		४/ ५/ ६	अ.न.मी./सि.अ.न. मी./ सि.अ.न.मी. निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.न.मि. कोष उत्तीर्ण
डे ण्ट प्री	ज न र ल डे ण्ट ल	९/ १०	कन्सल्टेण्ट डेण्टल सर्जन/वरिष्ठ कन्सल्टेण्ट डेण्टल सर्जन	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.डि.एस्सी. उत्तीर्ण गरी एम.डि.एस्सी वा एम.डि.एस. उपाधि प्राप्त।
		८	डेण्टल सर्जन	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.डि.एस्सी. वा बि.डि.एस. उपाधि प्राप्त।
		५/ ६	डेण्टल	मान्यताप्राप्त शिक्षण संस्थाबाट डेण्टल

		६/ ७	हाइजिनिष्ट/डेण्टल हाइजिनिष्ट निरीक्षक/ वरिष्ठ डेण्टल हाइजिनिष्ट निरीक्षक	हाइजिनिष्टमा प्रमाणपत्र तह उत्तीर्ण ।
		४/ ५/ ६	सहायक डेण्टल चेयरसाईड असिष्टेण्ट/डेण्टल चेयरसाईड टेक्निसियन/डेण्ट ल चेयरसाईड निरीक्षक	मान्यताप्राप्त शिक्षण संस्थाबाट डेण्टल विषयमा TSLC वा सो सरह उत्तीर्ण ।
	इ ण्डो डो ण्टि ष्ट	९/ १०	कन्सल्टेण्ट इण्डोडोण्टिष्ट/वरि ष्ठ कन्सल्टेण्ट इण्डोडोण्टिष्ट	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.डि.एस. उत्तीर्ण गरी एम.डि.एस.(Endodontics) उपाधि प्राप्त ।
	ओ र ल त था मे क्ज लो	९/ १०	कन्सल्टेण्ट ओरल सर्जन /वरिष्ठ कन्सल्टेण्ट ओरल सर्जन	मान्यताप्राप्त शिक्षण संस्थाबाट ओरल तथा मक्जलो फेसियल सर्जरी विषयमा स्नातकोत्तर गरी नेपाल मेडिकल काउन्सिलमा ओरल तथा मेक्जलो फेसियल सर्जरी विषयमा विशेषज्ञ दर्ता भएको ।

	फे सि य ल स र् ज न			
	प्रो स्थो डो ण्टि ष्ट	९/ १०	कन्सल्टेण्ट प्रोस्थोडोण्टिष्ट/ वरिष्ठ कन्सल्टेण्ट प्रोस्थोडोण्टिष्ट	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.डि.एस. उत्तीर्ण गरी एम.डि.एस.(Prosthodontics) उपाधि प्राप्त।
	पे रि यो डो ण्टि ष्ट	९/ १०	कन्सल्टेण्ट पेरियोडोण्टिष्ट/वरि ष्ठ कन्सल्टेण्ट पेरियोडोण्टिष्ट	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.डि.एस. उत्तीर्ण गरी एम.डि.एस.(Periodontics) उपाधि प्राप्त।
	अ र्थो डो ण्टि ष्ट	९/ १०	कन्सल्टेण्ट अर्थोडोण्टिष्ट/वरिष्ठ कन्सल्टेण्ट अर्थोडोण्टिष्ट	मान्यताप्राप्त शिक्षण संस्थाबाट बि.डि.एस. उत्तीर्ण गरी एम.डि.एस.(Orthodontics) उपाधि प्राप्त।
आ युर्वे	ज नर	९/ १०	कन्सल्टेण्ट आयुर्वेद	मान्यता प्राप्त शिक्षण संस्थाबाट आयुर्वेद विषयमा स्नातकोत्तर उपाधि प्राप्त।

द	ल		विज्ञ/वरिष्ठ कन्सल्टेण्ट आयुर्वेद विज्ञ	
	आ			
	युर्वे			
	द	८	आयुर्वेद चिकित्सक	मान्यता प्राप्त शिक्षण संस्थाबाट आयुर्वेद चिकित्सा स्नातक उपाधि प्राप्त।
द	५/ ६/ ७		कविराज/कविराज निरीक्षक/वरिष्ठ कविराज निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट आयुर्वेद विषयमा प्रमाणपत्र तह उत्तीर्ण
	४/ ५/ ६		बैद्य/वरिष्ठ बैद्य/बैद्य निरीक्षक	मान्यताप्राप्त शिक्षणसंस्थाबाट एस.एल.सी. उत्तीर्ण गरी एक वर्षको सहायक आयुर्वेद कार्यकर्ता कोर्ष उत्तीर्ण
	भे		कन्सल्टेण्ट भेषाज	
	पा	९/ १०	विज्ञ/वरिष्ठ कन्सल्टेण्ट भेषाज विज्ञ	मान्यता प्राप्त शिक्षण संस्थाबाट द्रव्यगुण विज्ञान वा रसशास्त्र तथा भैषज्य-कल्पना विषयमा स्नातकोत्तर उपाधि प्राप्त
का		कन्सल्टेण्ट काय-		
य-		चिकित्सक/वरिष्ठ		
चि	९/ १०	कन्सल्टेण्ट काय-		
कि		चिकित्सक	मान्यता प्राप्त शिक्षण संस्थाबाट काय-चिकित्सा विषयमा स्नातकोत्तर उपाधि प्राप्त	
त्सा				
श		कन्सल्टेण्ट शल्य		
ल्य		चिकित्सक/संज्ञाहर		
त	९/ १०	ण	शल्यतन्त्रमा स्नातकोत्तर उपाधि प्राप्त तथा संज्ञाहरण चिकित्साको हकमा संज्ञाहरण विषयमा स्नातकोत्तर उपाधि प्राप्त	
था		चिकित्सक/वरिष्ठ		
सं		कन्सल्टेण्ट शल्य		

	ज्ञा हर ण		चिकित्सक/संज्ञाहर ण चिकित्सक	
	शा ला क्य	९/ १०	कन्सल्टेण्ट शालक्य चिकित्सक/वरिष्ठ कन्सल्टेण्ट शालक्य चिकित्सक	मान्यता प्राप्त शिक्षण संस्थाबाट शालाक्य तन्त्रमा स्नातकोत्तर उपाधि प्राप्त
	स्त्री रो ग त था प्र सू ति	९/ १०	कन्सल्टेण्ट स्त्रीरोग तथा प्रसूति/वरिष्ठ कन्सल्टेण्ट स्त्रीरोग तथा प्रसूति	मान्यता प्राप्त शिक्षण संस्थाबाट स्त्रीरोग वा प्रसूतितन्त्रमा स्नातकोत्तर उपाधि प्राप्त।
	कौ मा रभृ त्य	९/ १०	कन्सल्टेण्ट कौमारभृत्य चिकित्सक/वरिष्ठ कन्सल्टेण्ट कौमारभृत्य चिकित्सक	मान्यता प्राप्त शिक्षण संस्थाबाट बालरोग वा कौमारभृत्यमा विषयमा स्नातकोत्तर उपाधि प्राप्त।
	आ	९/ १०	आयुर्वेद स्वास्थ्य	मान्यता प्राप्त शिक्षण संस्थाबाट BAMS

	युवें द स्वा स्थ्य प्र शा स न	१०	प्रशासक/वरिष्ठ आयुर्वेद स्वास्थ्य प्रशासक	उत्तीर्ण गरी जनस्वास्थ्य विषयमा स्नातकोत्तर उपाधि प्राप्त।
हे ल्य एजु के शन		९/ १०	स्वास्थ्य शिक्षा प्रशासक/वरिष्ठ स्वास्थ्य शिक्षा प्रशासक	मान्यता प्राप्त शिक्षण संस्थाबाट स्वास्थ्य शिक्षामा स्नातकोत्तर उपाधि वा पोष्ट ग्राजुएट डिप्लोमा वा सो सरह उत्तीर्ण
		७/ ८	स्वास्थ्य शिक्षा अधिकृत/ वरिष्ठ स्वास्थ्य शिक्षा अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट स्वास्थ्य शिक्षामा स्नातक तह उत्तीर्ण।
		५/ ६/ ७	स्वास्थ्य शिक्षा टेक्निसियन/ स्वास्थ्य शिक्षा निरीक्षक/वरिष्ठ स्वास्थ्य शिक्षा निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट स्वास्थ्य शिक्षामा प्रमाणपत्र तह उत्तीर्ण।
मे डि	ज नर	९/ १०	मेडिकल ल्याब टेक्नोलोजिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट मेडिकल ल्याब टेक्नोलोजी विषयमा स्नातकोत्तर

क ल ल्या ब टे कनो लो जी	ल		प्रशासक/ वरिष्ठ मेडिकल ल्याब टेक्नोलोजिष्ट प्रशासक	उपाधि प्राप्त ।
	मे डि क ल	७/ ८	मेडिकल ल्याब टेक्नोलोजिष्ट/ वरिष्ठ मेडिकल ल्याब टेक्नोलोजिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट मेडिकल ल्याब टेक्नोलोजी विषयमा स्नातक तह उत्तीर्ण ।
	ल	५/ ६/ ७	ल्याब टेक्निसियन/ ल्याब टेक्निसियन निरीक्षक/वरिष्ठ ल्याब टेक्निसियन निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट हेल्थ ल्याब विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
	कनो	४/ ५/ ६	ल्याब असिष्टेन्ट/सिनियर ल्याब असिष्टेन्ट/ल्याब असिष्टेन्ट निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट हेल्थ ल्याब विषयमा टी.एस.एल.सी. वा सो सरह उत्तीर्ण ।
	जो	९/ १०	माइक्रोबायोलोजिष्ट प्रशासक/ वरिष्ठ माइक्रोबायोलोजिष्ट प्रशासक	मान्यता प्राप्त शिक्षण संस्थाबाट माइक्रोबायोलोजी विषयमा स्नातकोत्तर उपाधि प्राप्त ।
	जी	७/ ८	माइक्रोबायोलोजिष्ट / वरिष्ठ	मान्यता प्राप्त शिक्षण संस्थाबाट माइक्रोबायोलोजी विषयमा स्नातक तह
	मे डि क ल			
	मा इ			

	क्रो बा यो लो जी		माइक्रोबायोलोजिष्ट	वा सो सरह उत्तीर्ण।
		५/	माइक्रोस्कोपिष्ट/ माइक्रोस्कोपिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट हेल्थ ल्याब विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण।
		६/	निरीक्षक/वरिष्ठ	
		७	माइक्रोस्कोपिष्ट निरीक्षक	
	४/	ल्याब सहायक/सिनियर	मान्यता प्राप्त शिक्षण संस्थाबाट हेल्थ ल्याब विषयमा टी.एस.एल.सी. वा सो सरह उत्तीर्ण।	
	५/	ल्याब		
	६	सहायक/ल्याब सहायक निरीक्षक		
	हे लथ इ न्स्पे क्स न		९/ १०	जनस्वास्थ्य प्रशासक/वरिष्ठ जनस्वास्थ्य प्रशासक
७/ ८			पोषण अधिकृत/वरिष्ठ पोषण अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट जनस्वास्थ्य विषयमा स्नातक तह उत्तीर्ण ।
७/ ८			जनस्वास्थ्य अधिकृत/वरिष्ठ जनस्वास्थ्य अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट जनस्वास्थ्य विषयमा स्नातक तह उत्तीर्ण ।
७/ ८			इन्टोमोलोजिष्ट/व रिष्ठ इन्टोमोलोजिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट जनस्वास्थ्य विषयमा स्नातक तह उत्तीर्ण ।

			<p>५/ पोषण ६/ सुपरभाइजर/पोषण ७ निरीक्षक/वरिष्ठ पोषण निरीक्षक</p>	<p>मान्यता प्राप्त शिक्षण संस्थाबाट सामान्य चिकित्सामा प्रमाणपत्र तह उत्तीर्ण।</p>
			<p>५/ भेक्टर कन्ट्रोल ६/ सुपरभाइजर/ ७ भेक्टर कन्ट्रोल निरीक्षक/वरिष्ठ भेक्टर कन्ट्रोल निरीक्षक</p>	
			<p>५/ खोप ६/ सुपरभाइजर/खोप ७ निरीक्षक/वरिष्ठ खोप निरीक्षक</p>	
			<p>५/ इण्टोमोलोजी ६/ सुपरभाइजर/ ७ इण्टोमोलोजी निरीक्षक/वरिष्ठ इण्टोमोलोजी निरीक्षक</p>	
			<p>५/ पारासाइटोलोजी ६/ सुपरभाइजर/ ७ पारासाइटोलोजी निरीक्षक/वरिष्ठ पारासाइटोलोजी</p>	

			निरीक्षक	
		५/ ६/ ७	औलो सुपरभाइजर/औलो निरीक्षक/वरिष्ठ औलो निरीक्षक	
		५/ ६/ ७	मलेरिया सुपरभाइजर/मलेरि या निरीक्षक/ वरिष्ठ मलेरिया निरीक्षक	
		५/ ६/ ७	कोल्डचेन सुपरभाइजर/ कोल्डचेन निरीक्षक/ वरिष्ठ कोल्डचेन निरीक्षक	
		५/ ६/ ७	हेल्थ असिस्टेन्ट/जनस्वा स्थ्य निरीक्षक/वरिष्ठ जनस्वास्थ्य निरीक्षक	
		५/ ६/ ७	क्षय-कुष्ठ रोग सुपरभाइजर/ क्षय-कुष्ठ निरीक्षक/ वरिष्ठ	

			क्षय-कुष्ठ निरीक्षक	
		५/ ६/ ७	भेक्टर वर्न डिजेज कन्ट्रोल सुपरभाइजर/ भेक्टर वर्न डिजेज कन्ट्रोल निरीक्षक/ वरिष्ठ भेक्टर वर्न डिजेज कन्ट्रोल निरीक्षक	
		५/ ६/ ७	परिवार नियोजन सुपरभाइजर/ परिवार नियोजन निरीक्षक/ वरिष्ठ परिवार नियोजन निरीक्षक	
		४/ ५/ ६	अ.हे.व./सि.अ.हे.व ./ सि.अ.हे.व. निरीक्षक	
		४/ ५/ ६	कोल्ड चेन असिष्टेण्ट/ सिनियर कोल्ड चेन असिष्टेण्ट/ कोल्ड चेन निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट अ.हे.व. वा सि.एम.ए.कोर्ष उत्तीर्ण
मे		७/	मेडिकल रेकर्ड	मान्यता प्राप्त शिक्षण संस्थाबाट

डि क ल रेक र्ड	८	अधिकृत/वरिष्ठ मेडिकल रेकर्ड अधिकृत	तथ्याङ्कशास्त्र वा गणित वा जनसंख्याशास्त्र वा एप्लाइड स्टाटिस्टिक्स विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण वा गणित वा तथ्यांकशास्त्र मूल विषयमा स्नातक गरी कुनै विषयमा स्नातकोत्तर उत्तीर्ण वा तथ्यांक विषय सहित कुनै विषयमा स्नातकोत्तर वा सो सरह उत्तीर्ण ।
	५/ ६/ ७	मेडिकल रेकर्ड सुपरभाइजर/ मेडिकल रेकर्ड निरीक्षक/वरिष्ठ मेडिकल रेकर्ड निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट तथ्याङ्कशास्त्र वा गणित लिई विषय मा स्नातक उपाधि प्राप्त ।
फा र्मे सी	९/ १०	फर्मासिट वैज्ञानिक/वरिष्ठ फर्मासिट वैज्ञानिक	मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मेसी विषयमा स्नातकोत्तर उपाधि प्राप्त ।
	९/ १०	औषधी व्यवस्थापक/वरिष्ठ औषधी व्यवस्थापक	मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मेसी विषयमा स्नातकोत्तर उपाधि प्राप्त ।
	९/ १०	गुणस्तर नियन्त्रक/वरिष्ठ गुणस्तर नियन्त्रक	मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मेसी विषयमा स्नातकोत्तर उपाधि प्राप्त ।
	७/	फार्मेसी अधिकृत/	मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मेसी

		८	वरिष्ठ फार्मैसी अधिकृत	विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण ।
		५/ ६/ ७	फार्मैसी सुपरभाइजर/फार्मे सी निरीक्षक/वरिष्ठ फार्मैसी निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मैसी विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
		५/ ६/ ७	फार्मैसी ल्याब टेक्सिसियन/ फार्मैसी ल्याब निरीक्षक/ वरिष्ठ फार्मैसी ल्याब निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट फार्मैसी विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
सा इ को लो जी		९/ १०	कन्सल्टेन्ट क्लिनिकल साइकोलोजिष्ट/ वरिष्ठ कन्सल्टेन्ट क्लिनिकल साइकोलोजिष्ट	मान्यताप्राप्त शिक्षण संस्थाबाट क्लिनिकल साइकोलोजी विषयमा स्नातकोत्तर तह उत्तीर्ण ।
		७/ ८	क्लिनिकल साइकोलोजिष्ट/वरि ष्ठ क्लिनिकल साइकोलोजिष्ट	मान्यताप्राप्त शिक्षण संस्थाबाट क्लिनिकल साइकोलोजी विषयमा स्नातक तह उत्तीर्ण ।
बा यो		९/ १०	कन्सल्टेन्ट बायोमेडिकल	मान्यताप्राप्त शिक्षण संस्थाबाट बायोमेडिकल इन्जिनियरीड वा मेडिकल

मे डि क ल इ न्जि निय रीड		इन्जिनियर/ वरिष्ठ कन्सल्टेन्ट बायोमेडिकल इन्जिनियर	इलेक्ट्रोनिक इन्जिनियरीड विषयमा स्नातकोत्तर तह उत्तीर्ण।
	७/ ८	बायोमेडिकल इन्जिनियर/वरिष्ठ बायोमेडिकल इन्जिनियर	मान्यताप्राप्त शिक्षण संस्थाबाट बायोमेडिकल इन्जिनियरीड विषयमा स्नातक तह वा मेडिकल इलेक्ट्रोनिक इन्जिनियरीड उत्तीर्ण।
	५/ ६/ ७	बायोमेडिकल टेक्निसियन/ बायोमेडिकल टेक्निसियन निरीक्षक/ वरिष्ठ बायोमेडिकल टेक्निसियन निरीक्षक	मान्यताप्राप्त शिक्षण संस्थाबाट बायोमेडिकल इन्जिनियरीड विषयमा प्रमाणपत्र तह उत्तीर्ण।
फि जि यो थेरा पी	७/ ८	फिजियोथेरापिष्ट/व रिष्ठ फिजियोथेरापिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट फिजियोथेरापी विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण।
	५/ ६/ ७	फिजियोथेरापि सुपरभाइजर/फिजि योथेरापि निरीक्षक/वरिष्ठ फिजियोथेरापि निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट फिजियोथेरापी विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण।

रेडियोग्राफी	७/८	रेडियोग्राफी टेक्नोलोजिष्ट/वरिष्ठ रेडियोग्राफी टेक्नोलोजिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोग्राफी विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण ।
	५/६/७	रेडियोग्राफर/रेडि योग्राफी निरीक्षक/वरिष्ठ रेडियोग्राफी निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोग्राफी विषयमा प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण ।
	४/५/६	डार्क रुम असिस्टेन्ट/सिनियर डार्क रुम असिस्टेन्ट/डार्क रूम निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट एस.एल.सि. मा विज्ञान विषय लिई उत्तीर्ण गरी सम्बन्धित विषयमा कम्तीमा ६ महिनाको तालिम प्राप्त ।
	७/८	रेडियोथेरापी टेक्नोलोजिष्ट/वरिष्ठ रेडियोथेरापी टेक्नोलोजिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट रेडियोथेरापी विषयमा स्नातक तह वा सो सरह उत्तीर्ण ।
	९/१०	स्वास्थ्य प्रशासक/वरिष्ठ स्वास्थ्य प्रशासक	मान्यता प्राप्त शिक्षण संस्थाबाट BAMMS विषय उत्तीर्ण गरी जनस्वास्थ्य विषयमा स्नातकोत्तर उत्तीर्ण ।
	९/१०	कन्सल्टेन्ट होमियोप्याथी	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातकोत्तर तह
	होमि		

यो प्या थी		चिकित्सक/ वरिष्ठ कन्सल्टेन्ट होमियोप्याथी चिकित्सक	उत्तीर्ण।
	८	होमियोप्याथी चिकित्सक	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण।
	५/ ६/ ७	होमियोप्याथी सुपरभाइजर/होमि योप्याथी निरीक्षक/वरिष्ठ होमियोप्याथी निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाणतह तह उत्तीर्ण।
अ कुपं चर	९/ १०	कन्सल्टेन्ट अकुपंचर चिकित्सक/वरिष्ठ कन्सल्टेन्ट अकुपंचर चिकित्सक	मान्यता प्राप्त शिक्षण संस्थाबाट BAMS उत्तीर्ण गरी Traditional Chinese Medicine (TCM) विषयमा स्नातकोत्तर तह उत्तीर्ण।
	५/ ६/ ७	अकुपंचर सुपरभाइजर/ अकुपंचर निरीक्षक/वरिष्ठ अकुपंचर निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण
यु ना	८	युनानी चिकित्सक	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण।

नी चि कि त्सा	५/ ६/ ७	हकिम सुपरभाइजर/हकि म निरीक्षक/वरिष्ठ हकिम निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा प्रमाणपत्र तह उत्तीर्ण ।
प्रा कृ ति क चि कि त्सा	९/ १०	कन्सल्टेन्ट प्राकृतिक चिकित्सक/ वरिष्ठ कन्सल्टेन्ट प्राकृतिक चिकित्सक	मान्यता प्राप्त शिक्षण संस्थाबाट प्राकृतिक चिकित्सा विषयमा स्नातकोत्तर विषय उत्तीर्ण ।
	८	प्राकृतिक चिकित्सक	मान्यता प्राप्त शिक्षण संस्थाबाट Bachelor in Natural and Yoga Science (BNYS) विषय उत्तीर्ण ।
वि वि ध	मे डि क ल फि जि सि ष्ट	कन्सल्टेन्ट मेडिकल फिजिसिष्ट/ वरिष्ठ कन्सल्टेन्ट मेडिकल फिजिसिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट Medical Physics मा एम.फिल. वा पि.एच.डि. वा सोसरह उत्तीर्ण ।
	७/ ८	मेडिकल फिजिसिष्ट/वरिष्ठ मेडिकल फिजिसिष्ट	मान्यता प्राप्त शिक्षण संस्थाबाट MSc (Physics) उत्तीर्ण गरी एक वर्षको Diploma in Radiation Physics (DRP) तालिम प्राप्त ।
	इ. सि. जि	इ.सि.जि. अधिकृत/वरिष्ठ इ.सि.जि. अधिकृत	मान्यता प्राप्त शिक्षण संस्थाबाट स्वास्थ्य विज्ञान वा विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित विषयमा एक

			वर्षको तालिम प्राप्त।
	टे क्विन सि यन	इ.सि.जि. टेक्निसियन/ इ.सि.जि. टेक्निसियन निरीक्षक/ वरिष्ठ इ.सि.जि. टेक्निसियन निरीक्षक	मान्यता प्राप्त शिक्षण संस्थाबाट सामान्य चिकित्सामा प्रमाणपत्र तह उत्तीर्ण वा विज्ञान विषयमा स्नातक तह उत्तीर्ण गरी सम्बन्धित विषयमा नौ महिनाको तालिम प्राप्त।
	एने स्थे सि या	एनेस्थेसिया सुपरभाइजर/ एनेस्थेसिया निरीक्षक/ वरिष्ठ एनेस्थेसिया निरीक्षक	मान्यताप्राप्त शिक्षण संस्थाबाट एच.ए. वा स्टाफ नर्स उत्तीर्ण गरी सम्बन्धित विषयमा तालिमप्राप्त।
	अ प्टो मे ट्री	कल्सल्टेन्ट ९/ १० अप्टिसियन/ वरिष्ठ कल्सल्टेन्ट अप्टिसियन	मान्यताप्राप्त शिक्षण संस्थाबाट अप्टोमेट्री विषयमा स्नातकोत्तर तह उत्तीर्ण।
		अप्टिसियन ७/ ८ अधिकृत/ वरिष्ठ अप्टिसियन अधिकृत	मान्यताप्राप्त शिक्षण संस्थाबाट अप्टोमेट्री विषयमा स्नातक तह उत्तीर्ण।
		५/ ६/ अप्टिसियन/अप्टि सियन	मान्यताप्राप्त शिक्षण संस्थाबाट अप्टोमेट्री विषयमा प्रमाणपत्र तह उत्तीर्ण।

		७	निरीक्षक/वरिष्ठ अप्टिसियन निरीक्षक	
	डा इ टि सि यन	९/ १०	कल्सल्टेन्ट डाइटिसियन/ वरिष्ठ कल्सल्टेन्ट डाइटिसियन	मान्यताप्राप्त शिक्षणसंस्थाबाट खाद्य प्रविधि विषयमा स्नातकोत्तर तह वा सोसरह उत्तीर्ण ।
		७/ ८	डाइटिसियन अधिकृत/ वरिष्ठ डाइटिसियन अधिकृत	मान्यताप्राप्त शिक्षणसंस्थाबाट खाद्य प्रविधि विषयमा स्नातक तह वा सोसरह उत्तीर्ण ।
		५/ ६/ ७	डाइटिसियन सुपरभाइजर/ डाइटिसियन निरीक्षक/ वरिष्ठ डाइटिसियन निरीक्षक	मान्यताप्राप्त शिक्षणसंस्थाबाट खाद्य प्रविधि विषयमा प्रमाणपत्र तह वा सोसरह उत्तीर्ण ।

अनुसूची-३

(नियम ८ को उपनियम (१) सँग सम्बन्धित)

कार्यविवरण फारामको ढाँचा

गण्डकी प्रदेश सरकार		पद संकेत				
कार्यविवरण फाराम		सेवा:-				
		समूह/उपसमूह:-				
		तह/पद:-				
१) पदको नाम:-		५) मन्त्रालय:-				
२) मासिक तलब:-		७) विभाग/कार्यालय:-				
३) काम गर्ने समय:-		८) शाखा/फाँट:-				
४) कर्मचारीको नाम र संकेत नम्बर:-		९) ठेगाना:-				
१०) विस्तृत रूपमा पदको काम, कर्तव्य, अधिकार र उत्तरदायित्व						
क्र सं	काम	अधिकार	उत्तरदायित्व	कार्यसम्पादन सूचकाङ्क	सूचकाङ्कको आधार(स्रोत)	कैफियत
१						
२						
३						
११) कर्तव्य						
१						
२						
३						
१२) आवश्यक योग्यता:-						

<p>मेरो पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।</p> <p>..... कर्मचारीको दस्तखत मिति:-.....</p>	<p>यस पदसँग सम्बन्धित उपर्युक्त काम, कर्तव्य, उत्तरदायित्व तथा अधिकारको विवरण पूर्ण एवं ठीक साँचो हो।</p> <p>..... निकटतम अधिकृतको दस्तखत नाम:-..... मिति:-.....</p> <p>..... कार्यालय प्रमुखको दस्तखत नाम:-..... मिति:-.....</p>
--	---

अनुसूची-४

(नियम ९ को उपनियम (२) को खण्ड (घ) सँग सम्बन्धित)

कार्यालय तथा पद दर्ता फारामको ढाँचा

कार्यालय तथा दरबन्दी सम्बन्धी ढाँचा											
१ क. कार्यालय सम्बन्धी विवरण:										फ्याक्स नं.	
कार्यालयको नाम(नेपालीमा)										जिल्ला:	
कार्यालयको नाम (अङ्ग्रेजीमा)										गा.पा./न.पा.	
मन्त्रालय/केन्द्रीय निकाय:										वडा नं	
निकटतम माथिल्लो निकाय:										स्थान:	
कार्यालयको स्तर:										फोन नं	
शुरु पद सृजना भएको मिति:										इमेल:	
पछिल्लो अध्यावधिक मिति:										वेवसाइट:	
१. ख. कार्यालयको दरबन्दी तैरिज:											
सिनं	पदनाम	तह	सेवा	समूह	उपसमूह	साविक पद	थप	घट	खुद कायम	पद संकेत नं	कैफियत

<p>पद दर्ता हुने कार्यालयको तर्फबाट: उपरोक्त निर्णय संलग्न राखी माथि उल्लिखित पद दर्ता गरी जानकारी दिनु हुन अनुरोध छ ।</p>	<p>प्रदेश किताबखानाको तर्फबाट: माथि उल्लिखित पद विद्युतीय माध्यमबाट समेत दरबन्दी व्यवस्थापन प्रणालीमा प्रविष्टि गरी कार्यालय संकेत..... मा पद दर्ता गरिएको व्यहोरा प्रमाणित गरिएको छ ।</p>
<p>दस्तखत:</p>	<p>दस्तखत:</p>
<p>नाम:</p>	<p>नाम:</p>
<p>पद:</p>	<p>पद:</p>
<p>कार्यालय:</p>	<p>प्रमाणित गर्ने अधिकृत:</p>

अनुसूची-५

(नियम २३ को उपनियम (५) सँग सम्बन्धित)

सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरी पेश गरिने प्रतिवेदनको ढाँचा

भाग-१

परिचय

१. अध्ययनको पृष्ठभूमि:
२. समितिको गठन:
३. अध्ययनको उद्देश्य:
४. अध्ययनको विधि र सीमा:

भाग-२

मौजुदा सङ्गठन र दरबन्दी

१. सङ्गठनको कार्यक्षेत्र:
२. साङ्गठनिक ढाँचा:
३. दरबन्दीको अवस्था:
४. सङ्गठन संरचना र दरबन्दी सम्बन्धमा देखिएका समस्याहरू:

भाग-३

विक्षेपण र औचित्य

१. कार्यक्रमको विक्षेपण:
२. कार्यबोझको विक्षेपण:
३. कार्य प्रकृतिको विक्षेपण:
४. उपलब्ध मानव स्रोतको आँकलन:
५. सङ्गठनको वित्तीय अवस्थाको विक्षेपण:
६. परिवर्तनको औचित्य:

भाग-४

प्रस्तावित सङ्गठन, दरबन्दी र सिफारिस

१. सङ्गठन ढाँचाको व्याख्या:
२. दरबन्दी विवरणको व्याख्या:
३. अन्य सुझाव तथा सिफारिस:
४. अनुसूचीहरू
 - (क) मौजूदा तथा प्रस्तावित सांगठनिक ढाँचा
 - (ख) मौजूदा तथा प्रस्तावित दरबन्दी तैरिजको विवरण
 - (ग) प्रस्तावित सङ्गठन, महाशाखा, शाखा तथा पदहरूको कार्यविवरण

अनुसूची-६

(नियम २८ को उपनियम (२) सँग सम्बन्धित)

स्थायी नियुक्ति पत्रको ढाँचा

..... गाउँपालिका/नगरपालिका
..... गाउँ/नगर कार्यपालिकाको कार्यालय
...../गण्डकी प्रदेश

पत्र संख्या:-

चलानी नम्बर:-

मिति:-

विषय:- **स्थायी नियुक्ति।**

महाशय,

प्रदेश लोक सेवा आयोगको विज्ञापन नं. ... (खुला/समावेशी) च.नं. मिति २०.././.. को सिफारिस पत्रानुसार स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा १६ बमोजिम तपाईंलाई यस कार्यालयको मिति २०.././.. को निर्णयानुसार मिति देखि ज्येष्ठता कायम हुने र (पहिलो पटक नियुक्ति हुनेको हकमा: (पुरुषलाई) एक वर्ष / (महिलालाई) छ महिना परीक्षण काल रहने गरी स्थानीय ... सेवा ... समूह ... उपसमूह ... तह ... पदमा स्थायी नियुक्ति गरिएको छ।

आफ्नो सेवाकालमा सदैव नेपाल, नेपाली जनता र स्थानीय तहप्रति प्रतिबद्ध रही अनुशासित मर्यादित, निष्पक्ष, इमानदार र उत्तरदायी भई प्रचलित कानून बमोजिम आफ्नो पदीय जिम्मेवारी सम्पादन गर्नुहुनेछ भन्ने विश्वास कार्यालयले तपाईंसँग राखेको छ।

..... तहको पदमा स्थायी नियुक्त हुनुभएकोमा हार्दिक बधाई छ।

श्री

.....

.....

(.....)

प्रमुख प्रशासकीय अधिकृत

बोधार्थ:-

अनुसूची-७

(नियम २९ सँग सम्बन्धित)

निरोगिताको प्रमाणपत्र

गण्डकी प्रदेशको गाउँपालिका/नगरपालिकाको स्थानीय सेवा अन्तर्गतको सेवा समूह उपसमूहको पदमा उम्मेदवार हुनुभएका श्री.....लाई मैले जाँच्दा कुनै सरुवा वा कडा रोग लागेको वा आन्तरिक रोग भएको पाइन। निजमारोग भए तापनि निजलाई त्यसले उपरोक्त पदमा काम गर्न असमर्थ बनाउँदैन।

निजको हलिया छ।

- (क) दायाँ वा बायाँ हातको बुढी औंलाको छापः
- (ख) दस्तखतः
- (ग) मितिः

दायाँ	बायाँ

प्रमाणित गर्ने चिकित्सकको विवरणः-

- (क) नामः-
- (ख) दस्तखतः-
- (ग) नेपाल मेडिकल काउन्सिल रजिष्ट्रेशन नम्बरः-
- (घ) मितिः-
- (ङ) कार्यरत अस्पतालको छापः-

अनुसूची-८

(नियम ३० को उपनियम (१) सँग सम्बन्धित)

शपथ ग्रहण

म नेपाल राज्यको नाममा शपथ लिन्छु कि स्थानीय सेवाको कर्मचारीको हैसियतले मलाई तोकिएको काम मेरो ज्ञान विवेकले जाने बुझेसम्म इमान, धर्म तथा कर्तव्य सम्झी देश र स्थानीय तहप्रति बफादार रही भय, पक्षपात वा द्वेष नराखी लोभ, लालच, मोलाहिजा नगरी अनुशासनमा रही प्रचलित कानूनको अधीनमा रही आफ्नो पदीय कर्तव्यको पालन गर्नेछु। मलाई ज्ञात हुन आएको कुनै सरकारी गोप्य सूचना सम्बन्धित अधिकारीलाई बाहेक अरु कसैलाई म सेवामा बहाल रहे वा नरहेको जुनसुकै अवस्थामा पनि प्रत्यक्ष वा अप्रत्यक्ष रूपले भन्ने वा सङ्केत गर्ने छैन।

शपथ ग्रहण गर्ने कर्मचारीको	शपथ ग्रहण गरेको प्रमाणित गर्ने अधिकारीको
(क) दस्तखत:-	(क) दस्तखत:-
(ख) नाम:-	(ख) नाम:-
(ग) पद/तह:-	(ग) पद/तह:-
(घ) सेवा:-	(घ) संकेत नम्बर:-
(ङ) समूह/उपसमूह:	(ङ) कार्यालय:-
(च) मिति:-	(च) मिति:-

अनुसूची-९

(नियम ३२ को उपनियम (१) सँग सम्बन्धित)

कर्मचारीको वैयक्तिक विवरण फाराम (सिटरोल)

संलग्न गर्नुपर्ने कागजातहरू:-

- (१) सेवा प्रवेश गर्नुपूर्वको उमेर खुलेको शैक्षिक योग्यता र राष्ट्रिय परिचयपत्र/नागरिकताको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि ।
- (२) यसअघि सङ्घीय निजामती सेवा, कुनैपनि प्रदेश निजामती सेवा वा कुनैपनि स्थानीय सेवामा रही स्थायी पदमा काम गरेको भए सोको विवरण स्पष्टसँग उल्लेख गरी तत्सम्बन्धी कागजातहरूको प्रमाणित प्रतिलिपि ।
- (३) सम्बन्धित कार्यालयबाट सिटरोल दर्ता गरी प्रमाणित गरी दिने भन्ने व्यहोराको पत्र ।
- (४) स्थायी नियुक्तिपत्रको प्रमाणित प्रतिलिपि ।
- (५) कार्यालयमा शुरू स्थायी नियुक्ति हुँदाको हाजिरी भएको जानकारी पत्र ।
- (६) स्थायी नियुक्ति हुँदा पेश गरेको निरोगिता र शपथ ग्रहणको प्रमाणित प्रतिलिपि ।
- (७) प्रदेश लोक सेवा आयोगको सिफारिस पत्रको प्रमाणित प्रतिलिपि ।
- (८) तालिमको प्रमाणपत्रको प्रमाणित प्रतिलिपि र अन्य कागजातको प्रतिलिपि ।

कर्मचारीको नाम नेपालीमा (देवनागरी लिपि):-.....

अंग्रेजीमा (BLOCK LETTER):-.....

कर्मचारी सङ्केत नम्बर (प्रदेश किताबखानाले भर्ने):-

नेपाली अङ्कमा:- □□□□□□

अंग्रेजी अङ्कमा:- □□□□□□

द्रष्टव्य:-

A4 साइजको नेपाली कागजमा वैयक्तिक विवरण छापिएको हुनु पर्नेछ ।

फाराम नम्बर १

वैयक्तिक विवरण

..... गाउँपालिका/नगरपालिका

.....गाउँ/नगर कार्यपालिकाको कार्यालय

....., गण्डकी प्रदेश

१. कर्मचारीको व्यक्तिगत विवरण

नेपालीमा (देवनागरी लिपि) :-

अंग्रेजीमा:- (BLOCK LETTER)

जन्म मिति विवरण:- (वि.सं.)/...../..... (ई.सं.)/...../.....

नागरिकता नम्बर:- जारी जिल्ला:- जारी मिति:-...../...../...

राष्ट्रिय परिचयपत्र नम्बर:-

नाता विवरण (Detail Kinship)	नेपालीमा		IN ENGLISH	
	नाम	पेशा	NAME	OCCUPATION
बाबु (FATHER)				
बाजे(GRANDFATHER)				
आमा(MOTHER)				
श्रीमान्/श्रीमती(SPOUSE)				

छोरी संख्या(No. of DAUGHTER)		छोरा संख्या(No. of SON)	
------------------------------	--	-------------------------	--

२. ठेगाना सम्बन्धी विवरण

विवरण	स्थायी ठेगाना(PERMANENT ADDRESS)		अस्थायी ठेगाना(TEMPORARY ADDRESS)	
	नेपालीमा	IN ENGLISH	नेपालीमा	IN ENGLISH

प्रदेश(PROVINCE):-				
जिल्ला(DISTRICT):-				
स्थानीय तह(Local LEVEL):-				
वडा नं.(WARD NO.):-				
टोल/मार्ग(STREET):-				
घर/ब्लक नं.(BLOCK NO.):-				
सम्पर्क मोबाइल नं.(MOBILE NO.):-				
इमेल ठेगाना(EMAIL):-				

३. सुविधा पाउने गरी परिवारका सदस्य मध्ये इच्छाइएको कुनै एक व्यक्तिको पूरा विवरण:-

१.नाम/थर (नेपालीमा):-		घ) वडा नं.:-	
२.नाम/थर (IN ENGLISH BLOCK LETTER):-		ड) टोल/मार्ग:-	
३.कर्मचारीको निजसँगको सम्बन्ध:-		च) घर/ब्लक नं.:-	
४.स्थायी ठेगाना:-		५.नागरिकता नं.(सम्भव भएसम्म):-	
क) प्रदेश:-		६.जारी जिल्ला:-	
ख) जिल्ला:-		७.जारी मिति:-	
ग) स्थानीय तह:-		८.राष्ट्रिय परिचयपत्र नं.(सम्भव भएसम्म):-	

४. कर्मचारीको अन्य वैयक्तिक विवरण:-

- क) लिङ्ग:-..... ख) धर्म:-..... ग) जात/जाति:-.....
 घ) हुलिया:-..... ड) रक्त समूह:-.....
 च) मूल: हिमाली () पहाडी () तराई/मधेस ()
 छ) आदिवासी/जनजाति :- हो () होइन () हो भने कुन जात
 ज) दलित :- हो () होइन () हो भने कुन जात
 झ) आर्थिक रूपले विपन्न खस आर्य :- हो () होइन () हो भने कुन जात.....
 ञ) अपाङ्गता :- हो () होइन () हो भने कुन किसिमको
 ट) थारु :- हो () होइन ()
 ठ) मुस्लिम :- हो () होइन ()
 ड) मधेसी :- हो () होइन ()
 ढ) लोक सेवा आयोग/प्रदेश लोक सेवा आयोगबाट सिफारिस हुँदा कुन वर्गमा भएको हो ? माथि उल्लिखित मध्ये (छ) / (ज) / (झ) / (ञ) / (ट) / (ठ) / (ड) / (ढ) / (खुला) / (महिला)

५. भाषाको दक्षता सम्बन्धी विवरण

(क) राष्ट्रिय भाषा सम्बन्धी ज्ञान

मातृभाषा:-

क्र. सं.	भाषा को नाम	लेखाई क्षमता			पढाई क्षमता			बोलाई क्षमता		
		अति उत्तम	उत्तम	सामान्य	अति उत्तम	उत्तम	सामान्य	अति उत्तम	उत्तम	सामान्य

(ख) विदेशी भाषा सम्बन्धी ज्ञान

क्र. सं.	भाषा को नाम	लेखाई क्षमता			पढाई क्षमता			बोलाई क्षमता		
		अति उत्तम	उत्तम	सामान्य	अति उत्तम	उत्तम	सामान्य	अति उत्तम	उत्तम	सामान्य

६. स्थानीय सेवामा समायोजन वा शुरू स्थायी नियुक्तिको विवरण:-

१. कार्यालयको नाम/ठेगाना:-		२. नियुक्ति मिति:-	
३. निर्णय मिति :-		४. हाजिरी मिति :-	
५. सेवा :-		६. समूह :-	
७. उपसमूह :-		८. श्रेणी/तह :-	
९. पद :-		१०. प्राविधिक/अप्राविधिक	

७. यसअघि संघीय निजामती सेवा वा प्रदेश निजामती सेवा वा जुनसुकै प्रदेशको स्थानीय सेवामा रही स्थायी पदमा काम गरेको भए सोको विवरण :-

१. कार्यालयको नाम/ठेगाना:-		२. नियुक्ति मिति:-	
३. निर्णय मिति :-		४. हाजिरी मिति :-	
५. सेवा :-		६. समूह :-	
७. उपसमूह :-		८. श्रेणी/तह :-	
९. पद :-		१०. प्राविधिक/अप्राविधिक :-	
११. छाडेको मिति :-		१२. छाड्नुको कारण :-	

द. अन्य विवरण :-

(क) पति वा पत्नीले विदेशी मुलुकको स्थायी आवासीय अनुमति (DV/PR/अन्य) लिएको छ () / छैन ()

१. स्थायी आवासीय अनुमति लिएको भए पति वा पत्नी मध्य कसले लिएको छ?
..... ।

२. स्थायी आवासीय अनुमति लिएको भए देशको नाम र लिएको मिति
.....

(ख) कुनै सरकारी बक्यौता तिर्न बाँकी छ () / छैन () ? बाँकी भए सो को विवरण
..... ।

(ग) सम्बन्धित कर्मचारीको विशेष योग्यता र क्षमता ।

माथि लेखिएको विवरण ठीक साँचो हो। सरकारी सेवाको निमित्त अयोग्य हुने गरी मलाई कुनै सजाय भएको छैन। कुनै कुरा झुठो लेखिएको वा जानाजानी साँचो कुरा दबाउने लुकाउने उद्देश्यले लेखिएको ठहरे कानून बमोजिम सजाय स्वीकार गर्नेछु , साथै कर्मचारी आचार संहिता पालना गर्न प्रतिवद्ध छु भनी सहीछाप गर्ने :-

कर्मचारीको बुढी औंलाको छाप		प्रमाणित गर्ने कार्यालय <u>प्रमुखको</u> नाम/थर :- दस्तखत :-..... संकेत नम्बर:-..... मिति:-.....
दाँया	बाँया	
कर्मचारीको दस्तखत:-.....		<u>कार्यालयको छाप</u>

कर्मचारी संकेत नम्बर (प्रदेश किताबखानाले मात्र प्रयोग गर्ने)

नेपाली अङ्कमा :

--	--	--	--	--	--

अंग्रेजी अङ्कमा :

--	--	--	--	--	--

विभागीय प्रमुख वा अधिकारप्राप्त अधिकारीको

नाम :-.....

संकेत नम्बर :-

पद :-

श्रेणी/तह :-

कार्यालयको छाप :-

(क) सेवा सम्बन्धी विवरण (फाराम नम्बर ०२)

क्र.सं.	सेवा	समूह/उपसमूह	पद	तह	कार्यालयको नाम र ठेगाना	नयाँ नियुक्ति/ सरुवा/बढुवा	निर्णय मिति	बहाली मिति (हाजिरी मिति)

(ख) शैक्षिक योग्यता/तालिम/सेमिनार/सम्मेलन सम्बन्धी विवरण (फाराम नम्बर ०३)

क्र.सं.	शैक्षिक योग्यता वा उपाधि	अध्ययनको विषय वा संकाय	उत्तीर्ण गरेको साल	प्राप्त श्रेणी/ग्रेड	शिक्षण संस्था/परिषद्/विश्वविद्यालयको नाम र देश

(ग) विभूषण, प्रशंसापत्र र पुरस्कारको विवरण (फाराम नम्बर ०४)

क्र.सं.	विभूषण, प्रशंसापत्रको विवरण	प्राप्त मिति	विभूषण/प्रशंसापत्र पाएको कारण	सहुलियत

(घ) विभागीय सजायको विवरण (फाराम नम्बर ०५)

क्र.सं.	सजायको प्रकार	सजायको आदेश मिति	पुनरावेदन		कैफियत
			ठहर	मिति	

(ङ) बिदा र औषधी उपचारको विवरण (फाराम नम्बर ०६)

घर बिदा			बिरामी बिदा			अध्ययन बिदा			असाधारण बिदा			वेतलबी बिदा			गयल अवधि		उपचार खर्च लिएको		कै फि य त
ज	ख	बाँ	ज	ख	बाँ	ज	ख	बाँ	ज	ख	बाँ	ज	ख	बाँ	दे	स	मि	र	
म्मा	र्च	की	म्मा	र्च	की	म्मा	र्च	की	म्मा	र्च	की	म्मा	र्च	की	खि	म्म	ति	क	म

(च) भौगोलिक क्षेत्रमा काम गरेको विवरण (फाराम नम्बर ०७)

क्र.सं.	अवधि		पदस्थापना भएको स्थान वा क्षेत्र	काम गरेको स्थान वा क्षेत्र	यो चिन्ह(v) दिई काम गरेको क्षेत्रको वर्ग जनाउने				कैफियत
	देखि	सम्म			"क"	"ख"	"ग"	"घ"	
					वर्ग	वर्ग	वर्ग	वर्ग	

(छ) माथि उल्लेख भएदेखि बाहेकका विवरणहरू थपघट गर्नु पर्ने भए प्रदेश किताबखानाले भर्ने (फाराम नम्बर ०८)

(१) ठेगाना परिवर्तन सम्बन्धी विवरण :-

(२) इच्छाएको व्यक्ति परिवर्तन भएमा सोको विवरण :-

(३) अन्य कुनै विवरण थपघट भएमा सोको विवरण :-

<u>सम्बन्धित कर्मचारीको</u>	<u>प्रमाणित गर्ने अधिकारीको</u>
दस्तखत:-.....	दस्तखत:-.....
नाम:-.....	नाम:-.....
संकेत नम्बर:-.....	संकेत नम्बर:-.....
पद /तह:-.....	पद /तह:-.....
मिति:-.....	मिति:-.....

अनुसूची-१०

(नियम ३९ को उपनियम (१६) सँग सम्बन्धित)

सरुवा माग गर्ने निवेदनको ढाँचा

मिति:-.....

विषय:-सरुवा हुन पाउँ।

श्री ज्यू,

.....

महोदय,

देहायमा उल्लिखित निकायमा सरुवा भई सेवा गर्ने अवसर उपलब्ध गराइदिनुहुन मेरो सेवासँग सम्बन्धित विवरण सहित आवश्यक कागजात यसै साथ संलग्न राखी यो निवेदन पेश गरेको छु।

<u>व्यक्तिगत विवरण</u>	<u>सेवासँग सम्बन्धित विवरण:</u>
नाम:-.....	हाल कार्यरत कार्यालय:-.....
संकेत नम्बर:-.....	सेवा/समूह/उपसमूह:-.....
ठेगाना:-.....	पद:-.....
जन्ममिति:-.....	तह:-.....
नागरिकता नम्बर:-.....	हालको कार्यालयमा हाजिर भएको मिति:
राष्ट्रिय परियपत्र नम्बर:-.....	

हालको सेवा/समूह/उपसमूहको पदमा यसभन्दा अगाडि गरेको सेवाको विवरण (क्रमागत पछिल्लो

आधारमा)

क्र.सं.	कार्यालयको नाम	ठेगाना	सेवा गरेको अवधि (हाजिर र रमाना लागू हुने मितिको आधारमा)		वर्ष/महिना	भौगोलिक क्षेत्र
			देखि	सम्म		
१)						
२)						
३)						

सरुवा हुन चाहेको जिल्ला र स्थानीय तह (प्राथमिकता क्रमको आधारमा एउटा जिल्लामा

दुई भन्दा बढी कार्यालय नपर्ने गरी फरक-फरक जिल्लास्थित कार्यालय छनौट गर्ने)

क्र.सं.	कार्यालयको नाम	कार्यालय रहेको जिल्ला	स्थानीय तह
१			
२			
३			
४			
५			

पति वा पत्नी दुवै सरकारी सेवामा कार्यरत भएमा सो को विवरण:-

१.पति वा पत्नीको नाम:-		६. संकेत नम्बर:-	
२. सेवा (संघीय/प्रदेश/स्थानीय):-		७.सेवा/समूह/उपसमूह:-	
३. कार्यालयको नाम:-		८. पद:-	
४. जिल्ला:-		९. श्रेणी/तह:-	
५.हालको कार्यालयमा हाजिर भएको मिति:-		१०.अन्य कुनै व्यहोरा:	

संलग्न कागजातहरू:-

१. माथि विवरणमा उल्लेख भएबमोजिमका कार्यालयमा कामकाज गरेको पुष्ट्याइँ हुने कागजात ।

२. सरुवा हुन चाहेको कारण र प्रमाण ।

यस निवेदनमा लेखिएको व्यहोरा साँचो हो, झुट्टा ठहरे कानून बमोजिम भोग्न तयार छु ।

निवेदक कर्मचारी

दस्तखत:-

नाम:-

संकेत नम्बर:-

पद/तह:-

कार्यालय:-

अनुसूची-११

(नियम ४० सँग सम्बन्धित)

सरुवा गर्ने प्रयोजनार्थ राखिने विवरण

स्थानीय तह:-

जिल्ला:-

विवरण भरिएको मिति:-

क्र. सं.	त ह	सेवा/समूह/ उपसमूह	कुल दरबन्दी	पदपूर्ति संख्या	कुल रिक्त पद संख्या (४-५)	रिक्त पदमा सरुवा भइसकेको तर कर्मचारी हाजिर भई नसकेको संख्या	आयोग मा माग पठाएको संख्या	खुद रिक्त संख्या (६-७-८)	कैफियत
१	२	३	४	५	६	७	८	९	१०

नोट:- माथि उल्लिखित विवरण प्रत्येक स्थानीय तहले प्रत्येक ६ महिनामा अद्यावधिक गरी सोको विवरण मन्त्रालयमा पठाउनु/राख्नु पर्नेछ।

तयार गर्ने अधिकृत

प्रमाणित गर्ने अधिकृतको

दस्तखत:-

दस्तखत:-

पद:-

पद:-

मिति:-

मिति:-

अनूसूची-१२

(नियम ४१ को उपनियम (१) सँग सम्बन्धित)

सरुवाको विवरण (व्यक्तिगत फाइलमा रहने)

नाम: समूह/उपसमूह:
कर्मचारी संकेत नम्बर: शैक्षिक योग्यता:
पद/तह: तालिम:
सेवा: अन्य:

क्र.सं.	साविक को कार्यालय	सरुवा वा पदस्थाप न भएको कार्यालय	सरु वा भए को मिति	हाजि र भए को मिति	सरुवा को कारण	अर्को सरुवा को लागि अवधि पुरने मिति	हाल कार्यरत भौगोलि क क्षेत्र	अब सरुवा हुनुपर्ने भौगोलि क क्षेत्र

नोट:- यस फाराम अनुसारको विवरण प्रत्येक कार्यालयको प्रमुखले भरी भराई अद्यावधिक गराई राख्नुपर्नेछ।

तयार गर्ने

दस्तखत:-

पद:-

मिति:-

प्रमाणित गर्ने अधिकृतको

दस्तखत:-

पद:-

मिति:-

अनुसूची-१३

(नियम ४१ को उपनियम (२) को खण्ड (ख) सँग सम्बन्धित)

सरुवा पत्र

महाशय,

गण्डकी प्रदेश सरकार/गाउँपालिका/नगरपालिका (.....स्तर) को मिति
..... को निर्णयानुसार तपाईंलाई स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन,
२०७९ को दफा २३/२४ बमोजिम सरुवा गरिएको छ। प्रचलित कानून बमोजिम
तोकिएको म्यादभित्र बरबुझारथ गरी सरुवा भएको कार्यालयमा हाजिर हुन जानुहोला।

<u>साबिक पद र कार्यालय</u>	<u>सरुवा भएको पद र कार्यालय</u>
.....
स्थानीयसेवा.....समूह	स्थानीयसेवा.....समूह
सहायक/अधिकृतस्तर.....तह	सहायक/अधिकृतस्तर.....तह
.....(पद)(पद)

श्री.....

कर्मचारी संकेत नम्बर:-.....

(दस्तखत)

बोधार्थ तथा कार्यार्थ:-

श्री प्रदेश किताबखाना, गण्डकी प्रदेश, पोखरा।

श्री कर्मचारी सञ्चयकोष,।

श्री नागरिक लगानी कोष,।

.....

.....

अनुसूची-१४

(नियम ४१ को उपनियम (२) को खण्ड (ख) सँग सम्बन्धित)

रमानापत्र

.... गाउँपालिका/नगरपालिका

.....गाउँ/नगर कार्यपालिकाको कार्यालय

....., गण्डकी प्रदेश

पत्र संख्या:-

मिति:-

चलानी नम्बर:-

विषय: रमानापत्र ।

श्री

..... ।

त्यस कार्यालय/..... मा सरुवा हुनुभएका श्री लाई निजको
विवरण सहितको रमानापत्र दिई हाजिर हुन पठाइएको व्यहोरा अनुरोध छ ।

१. कर्मचारीको नाम/थर :-

२. कर्मचारीको संकेत नम्बर:-

३. साबिक विवरण:-

(क) पद:- (ख) तह:- (ग) सेवा:- (घ) समूह/उपसमूह:-

४. कार्यालय:-सरुवा भएको विवरण: निर्णय मिति:-

(क) पद: (ख) तह: (ग) सेवा:- (घ) समूह/उपसमूह:-

(ङ) कार्यालय:

५. बरबुझारथ सम्बन्धी विवरण:-

बरबुझारथ गरेको

नगरेको

६. रमाना लागू हुने मिति:-

७. रमानापत्रको मितिसम्म खर्च भएका विदा: ८. रमानापत्रको मितिसम्म सञ्चित विदा:
- (क) भैपरी आउने र पर्व विदा .. दिन। (क) भैपरी आउने र पर्व विदा: ... दिन।
- (ख) घर विदादिन। (ख) घर विदा: ..दिन।
- (ग) बिरामी विदा दिन। (ग) बिरामी विदा: दिन।
- (घ) अध्ययन विदा दिन।
- (ङ) असाधारण विदा दिन।
- (च) बेतलबी विदा दिन।
९. कार्यालयमा रुजु हाजिर भएको दिन:-
१०. खाइपाइ आएको मासिक :-
- (क) तलब रु (ख) तलब वृद्धि (ग्रेड) रु.... (ग) तलब वृद्धि हुने महिना:....
११. तलब भत्ता भुक्तानी लिएको अन्तिम मिति:-
१२. भुक्तानी लिएको उपचार खर्चको रकम:- मिति:-.....
१३. कर्मचारी सञ्चय कोष नं. र कट्टी रकम:-
१४. नागरिक लगानी कोष नं. र कट्टी रकम:-
१५. सावधिक जीवन विमा कोष नं. र कट्टी सुरु भएको मिति:-
१६. योगदानमा आधारित निवृत्तिभरण कोष नं. र कट्टी रकम:-
१७. पान नं. :-
१८. आयकर कट्टी रकम:-
१९. भ्रमण भत्ता लिएको/नलिएको:-
२०. चाडपर्व खर्च लिने चाडको नाम र सो चाड पर्ने सम्भावित महिना:-
- बोधार्थ:- कार्यालय प्रमुख
-
-
- श्री....., सरुवा भएको कार्यालयमा हाजिर हुन जानुहुन।

अनुसूची-१५

(नियम ४८ को उपनियम (१) सँग सम्बन्धित)

तहवृद्धिका लागि भनें फारामको नमुना

..... गाउँपालिका/नगरपालिका

..... गाउँ/नगर कार्यपालिकाको कार्यालय

....., गण्डकी प्रदेश

(तहवृद्धि आवेदन फाराम)

(न्यूनतम सेवा अवधि र कार्यसम्पादन मूल्याङ्कनको आधारमा हुने तहवृद्धिको लागि)

१. सूचनाको विवरण

तहवृद्धिको सूचना नम्बर:-	तहवृद्धि हुने
तह:-	
सेवा:-	समूह:-
उपसमूह:-	पद:-

२. उम्मेदवारको विवरण:

उम्मेदवारको नाम,थर (नेपालीमा):-	
उम्मेदवारको नाम,थर (अंग्रेजीमा):-	
ठेगाना:-	बहाल रहेको कार्यालय:-
बाबुको नामथर:-	पद/तह:
आमाको नामथर:-	सेवा:-
बाजेको नामथर:-	समूह/उपसमूह:-
पति/पत्नीको नामथर:	कर्मचारी संकेत नम्बर:
नागरिकता नम्बर/जिल्ला:-	पान नम्बर:-
राष्ट्रिय परिचयपत्र नं.	

३.सेवाको विवरण (शुरुदेखि हालसम्मको)

४.हालको तहमा वा समायोजन हुनुभन्दा पहिलेको समान तहको पदमा तहवृद्धिको लागि

क्र.स.	पदको नाम, श्रेणी/तह, सेवा, समूह, उपसमूह	कार्यालयको नाम	नियुक्ति वा बढुवाको मिति	बहाल रहेको मिति		असाधारण बिदा बसेको भए सो को अवधि		खुल्ला/ बढुवा	कैफियत
				५	६	७	८		
१	२	३	४	५	६	७	८	९	१०

आवेदन दिन पाउने अन्तिम मितिमा पुग्ने सेवा अवधि:-वर्ष.....महिना,..... दिन।

५. स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा ३१ अनुसार तहवृद्धिको लागि योग्य भएको/ नभएको अवस्था:- (उपयुक्त बक्समा चिन्ह लगाउनुहोस्)

क) तपाईं हाल निलम्बनको अवधिमा रहनुभएको छ / छैन ।

ख) तपाईंले नसिहत पाउनुभएको छ /छैन । यदि छ भने भए तीन महिना बितेको छ / छैन ।

ग) तपाईं हाल बढुवा रोक्का भएको अवधिमा हुनुहुन्छ? छ / छैन ।

घ) तपाईंको हाल तलबवृद्धि रोक्का भएको छ / छैन ।

ङ) नियमानुसार तपाईंले सेवा /समूह परिवर्तन गर्नुभएको छ /छैन । यदि छ भने सेवा परिवर्तन गरेको तीन वर्ष पुगेको छ / छैन ।

च) पेशासँग सम्बन्धित व्यवसायी परिषद्ले हाल तपाईंलाई निलम्बन गरेको छ / छैन ।

६. माथि उल्लिखित विवरणमा कुनै कुरा झुट्टा लेखिएको ठहरे कानून बमोजिम सहुँला/ बुझाउँला भनी सहीछाप गर्ने:-

कर्मचारीको नामथर:-

संकेत नम्बर:-

पद/तह:-

दस्तखत:-

मिति:-

ल्याप्चे सहीछाप	
दायाँ	बायाँ

७. उपरोक्त व्यहोरा कार्यालयमा रहेको निजको रेकर्ड अनुसारको हो र यसमा निजले मेरो रोहबरमा सहीछाप गरेको ठीक हो भनी प्रमाणित गर्ने कार्यालय/महाशाखा प्रमुखको:-

नामथर:-

पद/तह:-

संकेत नम्बर:-

दस्तखत:-

मिति:-

कार्यालयको छाप

८. तहवृद्धिको निर्णय (कार्यालय प्रयोजनको लागि मात्र)

(क) आवेदक कर्मचारीले समायोजन हुनु पूर्व र समायोजन पश्चात् गरी हालको तहमा पूरा गरेको सेवा अवधि:-.....वर्ष.....महिना.....दिन ।

(ख) आवेदक कर्मचारीको पछिल्लो पाँच वर्षको कार्यसम्पादन मूल्याङ्कन बापत प्राप्त गरेको अङ्क र सो को औसत:-

(अ) आर्थिक वर्ष को अङ्क

(आ) आर्थिक वर्ष को अङ्क

(इ) आर्थिक वर्ष को अङ्क

(ई) आर्थिक वर्ष को अङ्क

(उ) आर्थिक वर्ष को अङ्क

(ग) उपरोक्त बमोजिम पाँच आर्थिक वर्षको कार्यसम्पादन मूल्याङ्कन बापत प्राप्त औसत अंक..... ।

आवेदक कर्मचारीको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा २७ बमोजिमको तोकिएको न्यूनतम सेवा अवधि, शैक्षिक योग्यता र कार्यसम्पादन मूल्याङ्कनको अङ्क प्राप्त गरेको देखिएकोले निजलाई हाल कार्यरत तहबाट समान सेवा, समूह, उपसमूहमा एकतह वृद्धि गर्ने निर्णय गरिएको छ ।

निर्णय मिति:-

तहवृद्धिको निर्णय लागू हुने मिति:-

तहवृद्धि हुने तह:-

सेवा:-

समूह/उपसमूह:-

पद:-

.....

.....

तहवृद्धिको सिफारिस गर्ने

तहवृद्धिको निर्णय गर्ने

(प्रशासन महाशाखा/शाखा प्रमुख)

(प्रमुख प्रशासकीय अधिकृत)

नामथर:-

नामथर:-

कर्मचारी संकेत नम्बर:-

कर्मचारी संकेत नम्बर:-

पद/श्रेणी/तह:-

(कार्यालयको छाप)

नोटः-यो फाराम वेवसाइटबाट डाउनलोड गरी निर्दिष्ट विवरण टाइप गरेर नेपाली कागजमा २ प्रति प्रिन्ट गर्नुपर्नेछ। दुवै प्रति आफू हाल कार्यरत कार्यालयको कार्यालय / महाशाखा प्रमुखबाट प्रमाणित गराई आफू कार्यरत कार्यालयमा बुझाउनु पर्नेछ। तहवृद्धिको निर्णय भएपछि सम्बन्धित स्थानीय तहले एक प्रति आफ्नो कार्यालयमा राखी अर्को प्रति प्रदेश किताबखानमा अभिलेखको लागि पठाउनेछ।

अनुसूची-१६

(नियम ४८ को उपनियम (२) सँग सम्बन्धित)

तहवृद्धि गरिएको पत्र

..... गाउँपालिका/नगरपालिका

..... गाउँ/नगर कार्यपालिकाको कार्यालय

....., गण्डकी प्रदेश

पत्र संख्या:-

चलानी नम्बर:-

मिति:-

विषय:- **तहवृद्धि गरिएको।**

महाशय,

यस कार्यालयको सूचना नम्बर/आर्थिक वर्ष (तह वृद्धि), मिति .../.. /.. को प्रकाशित सूचना अनुसार यस कार्यालयको मिति .../../.. को निर्णयानुसार मिति/...../.....देखि लागू हुने गरी स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा २८ बमोजिम तपाईंलाई देहाय अनुसार तहवृद्धि गरिएको छ।

तहवृद्धि हुनुभएकोमा हार्दिक बधाई छ।

साबिकको:	तहवृद्धि गरिएको:
तह:	तह:
पद:	पद:
सेवा:	सेवा:
समूह/उपसमूह:	समूह/उपसमूह:

श्री

कर्मचारी संकेत नम्बर:-.....

कार्यालय:

.....

(.....)

प्रमुख प्रशासकीय अधिकृत

अनुसूची-१७

(नियम ५६ को उपनियम (१) सँग सम्बन्धित)

सहायक तहका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम

कार्य सम्पादनको मूल्याङ्कन फाराम भर्ने निर्देशिका

१. यो फाराम प्रत्येक आर्थिक वर्ष (साउन एक गतेदेखि असार मसान्तसम्म काम गरेको आधारमा) भर्नु पर्नेछ।
२. कार्य सम्पादन मूल्याङ्कन फारामलाई तीन खण्डमा निम्न अनुसार विभाजन गरिएको छः-

खण्ड क - सम्पादित कामको विवरण र उपलब्धि

खण्ड ख - कार्य सम्पादनको स्तर मूल्याङ्कन

खण्ड ग - पुनरावलोकन समितिको मूल्याङ्कन

३. खण्ड (क) मा उल्लिखित कामको विवरण अन्तर्गत रहेका सम्पूर्ण विषय, लक्ष्य र कर्मचारीले भर्ने भनी तोकिएका महलमा उपलब्धि समेत सम्बन्धित कर्मचारीले भर्नु पर्नेछ। यसरी कर्मचारीले आफूले गरेको काम भर्दा कार्य विवरणमा उसले गर्ने भनी तोकिएका र वार्षिक कार्य योजनाभित्र परेका कामहरूबाट भर्नु पर्नेछ। यसो गर्दा कर्मचारीले आफ्नो कार्य विवरण र स्वीकृत वार्षिक कार्य योजनाको प्रतिलिपि समेत संलग्न गर्नु पर्नेछ। प्रत्येक वर्षको साउन सात गतेभित्र आफूले गरेको सबै कामहरूलाई सकेसम्म समेटिने गरी बढीमा पाँच वटा कामहरू छोटकरीमा उल्लेख गर्नु पर्नेछ। नियम ५७ बमोजिम भरिएको वार्षिक कार्य सम्पादन मूल्याङ्कन फाराममा नाम, दस्तखत र मिति समेत उल्लेख गरी तोकिएको समयभित्रमा दर्ता गरी मूल्याङ्कनका लागि सुपरिवेक्षक समक्ष पेश गर्नु पर्छ वा हुलाकबाट पठाउनु पर्ने भए तोकिएको समयभित्रमा हुलाकमा रजिष्टर्ड दर्ता गरी मूल्याङ्कनका लागि सुपरिवेक्षक कहाँ पठाउनु पर्छ।
४. सुपरिवेक्षकले सम्बन्धित कर्मचारीबाट भरिएको फाराम प्राप्त भएपछि खण्ड (क) मा उल्लिखित सुपरिवेक्षकले भर्ने र टिप्पणी गर्ने भनी तोकिएको महलमा

- कर्मचारीद्वारा भरिएको उपलब्धि समेतलाई दृष्टिगत गरी टिप्पणी गर्नु पर्नेछ। कर्मचारीले भरेको उपलब्धि र टिप्पणीको आधारमा सुपरीवेक्षकले प्रत्येक वर्षको साउन मसान्तभित्र खण्ड (ख) को “सुपरीवेक्षकको मूल्याङ्कन” को अंश भर्नु पर्नेछ। यसरी मूल्याङ्कन गर्दा सुपरीवेक्षकले कर्मचारीबाट आफ्नो कार्यविवरणमा तोकिएका र वार्षिक कार्य योजनामा परेका कामहरूको उपलब्धिको विवरण प्रस्तुत गरिएको छ छैन भन्ने कुरा हेरी सो आधारमा मूल्याङ्कन गर्नु पर्नेछ। यसरी मूल्याङ्कन गरी सकेपछि आफ्नो नाम, पद, दस्तखत र मिति समेत उल्लेख गरी सो कार्य सम्पादन मूल्याङ्कन फाराम साउन मसान्तभित्रै पुनरावलोकनकर्ताले प्राप्त गरिसक्ने गरी पुनरावलोकनकर्ता समक्ष पेश गर्नु पर्नेछ।
५. पुनरावलोकनकर्ताले सुपरिवेक्षकबाट प्राप्त हुन आएको वार्षिक कार्य सम्पादन मूल्याङ्कन फारामको आधारमा प्रत्येक वर्षको भदौ पन्ध्र गतेभित्र खण्ड (ग) को “पुनरावलोकनकर्ताको मूल्याङ्कन” को अंश भर्नु पर्नेछ। यसरी भरिएको फाराममा पुनरावलोकनकर्ताले आफ्नो नाम, दस्तखत र मिति उल्लेख गरी पुनरावलोकन समिति समक्ष पेश गर्नु पर्नेछ।
६. पुनरावलोकन समितिमा पेश हुन आएका कार्य सम्पादन मूल्याङ्कन फाराममा पुनरावलोकन समितिलाई सुपरिवेक्षक वा पुनरावलोकनकर्ता वा दुवैको मूल्याङ्कनमा चित्त नबुझेमा पुनरावलोकनकर्ता वा सुपरिवेक्षकसँग पुष्ट्याँइको माग गर्ने वा पुनर्मूल्याङ्कन गर्नु पर्ने आधार सहित पुनर्विचारको लागि पठाउन सक्नेछ। यसरी पठाएको कार्य सम्पादन मूल्याङ्कन फाराममा सुपरिवेक्षक तथा पुनरावलोकनकर्ताले आफूकहाँ प्राप्त भएको तीन दिनभित्र पुनः मूल्याङ्कन गरी वा पहिले गरेको मूल्याङ्कनमा संशोधन गर्न आवश्यक नभए सोको औचित्यपूर्ण कारण खुलाइ पुनरावलोकन समितिमा पेश गरी सक्नु पर्नेछ। यसरी पुनः पेश हुन आएको कार्य सम्पादन मूल्याङ्कन फाराममा औचित्यपूर्ण कारण खुलाइ नआएमा वा अङ्क संशोधन पनि भई नआएमा पुनरावलोकन समितिले यस विषयमा टिप्पणी गरी त्यस्ता

- सुपरिवेक्षक र पुनरावलोकनकर्ताको अभिलेख राख्न र निजहरूको कार्य सम्पादन मूल्याङ्कनमा पुनर्विचार गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ।
७. पुनरावलोकन समितिले पेश हुन आएको वार्षिक कार्य सम्पादन मूल्याङ्कन फाराममा सुपरिवेक्षक र पुनरावलोकनकर्ताले गरेको मूल्याङ्कन समेतको आधारमा मूल्याङ्कन गरी प्रत्येक वर्षको भदौ मसान्तभित्रै प्रदेश लोक सेवा आयोग र बहुवा समितिको सचिवालयमा पठाइ सक्नु पर्नेछ।
८. एउटा अवधिभित्र एकभन्दा बढी सुपरिवेक्षकको सुपरिवेक्षणमा रही काम गरेको कर्मचारीको हकमा यो फाराम भर्नु पर्दा सो अवधिको अन्तमा जो सुपरिवेक्षक हुन्छ उसैले पूरा अवधिको फाराम भर्नु पर्नेछ।
९. ऐनको दफा ३५ को उपदफा (७) बमोजिमको समयवधि पछि कार्य सम्पादन मूल्याङ्कन फाराम दर्ता गर्दा चालु आर्थिक वर्षभित्र दर्ता गरिसक्नु पर्नेछ। यसरी दर्ता गरिएको कार्य सम्पादन मूल्याङ्कन फाराममा पुनरावलोकन समितिले एक अङ्क घटाउनेछ।
१०. कुनै कर्मचारीले तोकिएको समयभित्र बुझाउनु पर्ने कार्य सम्पादन मूल्याङ्कन फाराम समयमै भरी दर्ता गरेकोमा कार्यालयमा भवितव्य परी आगलागी वा अन्य त्यस्तै दैवी विपत्ति वा प्राकृतिक प्रकोप परी दर्ता गरी सकेको कार्यसम्पादन मूल्याङ्कन फाराम नष्ट हुन गएको अवस्थामा त्यस्ता कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम नष्ट हुनुको कारण र प्रमाणसहित तालुक मन्त्रालयको सिफारिससहित मन्त्रालयमा स्वीकृतिको लागि लेखी पठाउनु पर्नेछ र मन्त्रालयबाट स्वीकृति प्राप्त भएपछि बहालवाला मूल्याङ्कनकर्ताले प्रमाण समेत संलग्न गरी सम्बन्धित कर्मचारीलाई कार्य सम्पादन मूल्याङ्कन फाराम पुनः भर्न लगाई मूल्याङ्कन गर्नु पर्दछ। यसरी मूल्याङ्कन गरेका कार्य सम्पादन मूल्याङ्कन फाराममा मूल्याङ्कनकर्ताले पुनः मूल्याङ्कन गर्नुपर्नाको कारण उल्लेख गरी प्रमाण र स्वीकृति पत्रको प्रमाणित प्रतिलिपि समेत संलग्न गर्नु पर्दछ।

११. कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्ने क्रममा सुपरिवेक्षकले देहायको आधारमा मूल्याङ्कन गर्नु पर्नेछ।
- (क) बिदा स्वीकृत नगराइ वा बिदाको आवेदन नदिई लगातार तीस दिनभन्दा बढी अनुपस्थित भएको कर्मचारीलाई चारमध्ये उपयुक्त एउटा पक्षमा (लागत, समय, परिमाण र गुण) मध्ये अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,
- (ख) नसिहत पाएको वा ग्रेड रोक्का वा बढुवा रोक्काको सजाय पाएको कर्मचारीलाई सो सजाय पाएको वर्षमा कामको समग्र गुणस्तर सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,
- (ग) कुनै कर्मचारीले आफूले लिएको पेशकी रकम काबु बाहिरको परिस्थिति परेको भनी कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्रमाणित गराएको अवस्थामा बाहेक अरु अवस्थामा आर्थिक प्रशासन तथा पेशकी फछ्यौंट सम्बन्धी प्रचलित कानूनको अधीनमा रही छ महिनाभित्र फछ्यौंट नगराएको भएमा कामको समग्र गुणस्तर सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,
- (घ) कार्यालय प्रमुख वा विभागीय प्रमुख वा आयोजना प्रमुखको पदमा रहेको कर्मचारीले आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा रकम निकास र कार्यक्रम स्वीकृत भैसकेपछि पनि वर्षभरी पचास प्रतिशत लक्ष्य पूरा गर्न वा नतिजा प्राप्त गर्न नसकेकोभएमा कामको समग्र परिमाण सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,
- (ङ) कार्यालय प्रमुख बाहेकका पदमा कार्यरत कर्मचारीले गर्नु पर्ने कामको लक्ष्य प्रत्येक वर्षको पहिलो चौमासिक अवधिभित्र कर्मचारीको सामूहिक बैठकबाट निर्धारण गरिनेछ। त्यसरी निर्धारण गरिएको लक्ष्य त्यस्तो पचास प्रतिशत पूरा गर्न नसक्ने कर्मचारीको मूल्याङ्कनमा खण्ड (घ)

बमोजिम कामको समग्र परिमाण सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने, तर खण्ड (घ) र (ङ) मा तोकिएको लक्ष्य सम्बन्धित कर्मचारीको कारणले नभई अन्य कारणले पूरा हुन नसकेकोमा अङ्क घटाइने छैन।

(च) कुनै कर्मचारीले अनुशासनहीन काम गरेको प्रमाण भएमा कामको समग्र गुणस्तर सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,

(छ) नियम ५७ बमोजिमको म्यादभित्र वार्षिक कार्य सम्पादन मूल्याङ्कन फाराम नभर्ने र म्यादभित्र वार्षिक कार्य सम्पादन मूल्याङ्कन नगर्ने कर्मचारीलाई कामको समग्र गुण र परिमाण सम्बन्धी दुई आधार मध्ये एउटामा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,

१२. क्रमसङ्ख्या ११ बमोजिमको आधारमा अङ्क घटाउँदा एउटै कर्मचारीको एकभन्दा बढी आधारमा अङ्क घटाउनु पर्ने भएमा एक वर्षमा चारवटा मध्ये दुईभन्दा बढी आधारमा अङ्क घटाउनु पर्ने छैन।

१३. क्रमसङ्ख्या ११ बमोजिमका कारण विद्यमान हुँदाहुँदै सो बमोजिमको अङ्क नघटाएको देखिएमा त्यस्तो मूल्याङ्कनकर्ताको कार्य सम्पादन मूल्याङ्कनमा एक अङ्क घटाइनेछ।

१४. क्रमसङ्ख्या ११ बमोजिम अङ्क घटाउनु पर्ने भएमा पनि सोको स्पष्ट कारण सहितको कागजात संलग्न गर्नु पर्नेछ।

१५. कार्य सम्पादन मूल्याङ्कनकर्ताले कार्य सम्पादन मूल्याङ्कन गर्दा कार्य सम्पादन फाराममा अङ्क दिने प्रयोजनको लागि निर्दिष्ट गरिएको महलमा स्पष्ट रूपमा अङ्क नै लेखी मूल्याङ्कन गर्नु पर्नेछ।

सहायक तहका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फारामको ढाँचा

विवरण पेश गरेको कार्यालय: दर्ता नं..... मिति:-...../...../.....
 कर्मचारीको नाम: कर्मचारी संकेत नं
 मूल्याङ्कन अवधि: साल महिना देखि साल मसान्तसम्म
 पद तह/श्रेणी:सेवा: समूह: उपसमूह:
 कार्यालयको नाम:
 हालको पदमा नियुक्ति मिति:/..... /.....
 यस मूल्याङ्कनको अवधिमा सरुवा भएका कार्यालयहरू (क्रमशः)

 सुपरिवेक्षक समक्ष पेश गरेको मिति:...../..... /.....

खण्ड - क

सम्पादित कामको विवरण

लक्ष्य तोकिएका र नतोकिएका कामहरू	कर्मचारीले गर्ने विवरण	भर्ने परिमाण	लागत	समय	गुणस्तर
(क)					
(ख)					
(ग)					
(घ)					
(ङ)					
आफ्नै पहलमा गरेका अन्य कार्यहरू:					
(क)					
(ख)					

कुनै काम सम्पादन हुन नसकेको भए त्यसका कारणहरू:			सुपरिवेक्षकको टिप्पणी:
कामहरू	कारणहरू	समाधान गर्न गरिएको प्रयासहरू	(क) कारणको औचित्य: ठिक बेठिक
(क)	(क)	(क)	(ख) कारण समाधान गर्न गरिएको प्रयास: ठिक बेठिक
(ख)	(ख)	(ख)	
(ग)	(ग)	(ग)	
(घ)	(घ)	(घ)	
			सुपरिवेक्षकको दस्तखत: मिति:-

द्रष्टव्यः

१. लक्ष्य तोकिएको कामको निमित्त निर्धारित आधारहरू (परिमाण, लागत, समय र गुणस्तर) सम्भव भएसम्म गर्ने प्रयास गर्नु पर्नेछ।
२. कर्मचारीले लक्ष्य नतोकिएको कामहरूको उपलब्धि विवरण भर्नुपर्दा सम्भव भएसम्म परिमाण, लागत र समयलाई औल्याउनु पर्नेछ।

खण्ड-ख

सुपरीवेक्षक र पुनरावलोकनकर्ताको मूल्याङ्कन

सुपरीवेक्षक समक्ष पेश गरेको मिति:

पुनरावलोकनकर्ता समक्ष पेश गरेको

मिति:

कार्य सम्पादनको स्तर (कार्य विवरणको आधारमा)	सुपरीवेक्षकको मूल्याङ्कन				पुनरावलोकनकर्ताको मूल्याङ्कन				
	स्तर	अति उत्तम	उत्तम	सामान्य न्यून	अति उत्तम	उत्तम	सामान्य न्यून		
	अंक	६.२५	५.२५	४.२५	३.२५	२.५	२	१.५	१
१) सम्पादित कामको समग्र परिमाण									
२) सम्पादित कामको समग्र लागत									
३) सम्पादित कामको समग्र समय									
४) सम्पादित कामको समग्र गुण									
जम्मा प्राप्ति अङ्क र अक्षरमा									
	पूर्णाङ्क	२५			पूर्णाङ्क	१०			

<p>९५% भन्दा बढी र ७५% भन्दा घटी अङ्क दिँदा खुलाउनु पर्ने कारण</p>	<p>सुपरीवेक्षकको नाम:- पद:- कर्मचारी संकेत नं:- दस्तखत:- मिति:-</p>	<p>पुनरावलोकनकर्ताको नाम:- पद:- कर्मचारी संकेत नं:- दस्तखत:- मिति:-</p>
--	---	---

लागतलाई मूल्याङ्कन गर्न सम्भव नदेखिएमा यस बापत छुट्टाइएको अङ्क बाँकी तीन वटा आधारमा समानुपातिक हिसाबमा वितरण गर्न सकिनेछ। कुनै महलमा विवरण नअटाए छुट्टै पानामा खुलाइ प्रमाणित गरी संलग्न गर्नु पर्नेछ। सुपरीवेक्षक र पुनरावलोकनकर्ताले ऐनको दफा ३५ र नियम ५८ मा तोकिएको आधारमा मूल्याङ्कन गरी नियम ५७ बमोजिमको अवधिभित्र पुनरावलोकनकर्ता वा पुनरावलोकन समिति समक्ष पेश गर्नु पर्दछ। साथै, ऐनको दफा ३५ को उपदफा (१३) बमोजिम ९५% भन्दा बढी र ७५% भन्दा घटी अङ्क प्रदान गर्नु परेमा सोको स्पष्ट कारण खुलाउनु पर्नेछ र ७५ प्रतिशतभन्दा घटी अङ्क दिइएकोमा सम्बन्धित कर्मचारीलाई जानकारी गराइ निजले प्रतिक्रिया दिएमा सो समेत राखी पुनरावलोकन समिति समक्ष पेश गर्नु पर्नेछ। प्राप्ताङ्कमा टिपेक्स लगाएमा टिपेक्स लगाउने मूल्याङ्कनकर्तालाई अख्तियारवालाले विभागीय कारबाही गर्नेछ।

खण्ड-ग

पुनरावलोकन समितिको मूल्याङ्कन

कर्मचारीको नामथर:

पद:

तह/श्रेणी:

पुनरावलोकन समिति समक्ष पेश गरेको मिति:

व्यक्तिगत गुण एवं आचरण	स्तर	अति उत्तम	उत्तम	सामान्य	न्यून
क) अधिकृत छैटौं, सहायक पाँचौं र चौथो तहका कर्मचारीको लागि:	अङ्क	१	०.७५	०.५०	०.२५
(१) विषयवस्तुको ज्ञान र सीप					
(२) गोपनीयता राख्न सक्ने क्षमता					
(३) निर्देशन अनुसार काम गर्न सक्ने क्षमता					
(४) उपस्थिति, समय पालना र अनुशासन					
(५) इमानदारिता र नैतिकता					
पूर्णाङ्क <input type="text" value="५"/>	कुल प्राप्ताङ्क	अङ्कमा <input type="text"/>	अक्षरमा <input type="text"/>		

	स्तर	अतिउत्तम	उत्तम	सामान्य	न्यून
ख) सहायक तृतीय, द्वितीय र प्रथम तहका कर्मचारीको लागि:	अङ्क	१	०.७५	०.५०	०.२५
(१) विषयवस्तुको ज्ञान र सीप					
(२) निर्देशनअनुसार काम गर्न सक्ने क्षमता					
(३) काममा रुचि र उत्साह					
(४) आज्ञापालना र अनुशासन					
(५) सजगता र शीघ्रता					
पूर्णाङ्क <input type="text" value="५"/>	कुल प्राप्ताङ्क	अङ्कमा <input type="text"/>	अक्षरमा <input type="text"/>		

पुनरावलोकन समितिका पदाधिकारीहरूको:

नाम	पद	कर्मचारी संकेत नं.	दस्तखत
(१)			
(२)			
(३)			

कुल प्राप्ति: अङ्कमा: अक्षरमा: मिति:

द्रष्टव्य:

स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐनको दफा ३५ को उपदफा (१३) बमोजिम पुनरावलोकन समितिले ९५ प्रतिशतभन्दा बढी र ७५ प्रतिशतभन्दा घटी अङ्क प्रदान गर्न परेमा सोको स्पष्ट कारण खुलाउनु पर्नेछ।

अनुसूची-१८

(नियम ५६ को उपनियम (१) सँग सम्बन्धित)

अधिकृत तहका कर्मचारीको कार्यसम्पादन मूल्याङ्कन फाराम

कार्य सम्पादनको मूल्याङ्कन फाराम भर्ने निर्देशिका:

१. यो अनुसूचीको अर्धवार्षिक कार्य सम्पादन मूल्याङ्कन फाराम प्रत्येक अर्धवार्षिक अवधिको आधारमा र वार्षिक कार्य सम्पादन मूल्याङ्कन फाराम प्रत्येक आर्थिक वर्ष (साउन १ देखि असार मसान्तसम्म काम गरेको आधारमा) भर्नु पर्नेछ।
२. कार्य सम्पादन मूल्याङ्कन फारामलाई तीन खण्डमा निम्न अनुसार विभाजन गरिएको छ:-

खण्ड क - अर्धवार्षिक कार्य सम्पादन मूल्याङ्कन फाराम

खण्ड ख - वार्षिक कार्य सम्पादन मूल्याङ्कन फाराम (सुपरिवेक्षक र पुनरावलोकनकर्ताको मूल्याङ्कन)

खण्ड ग - पुनरावलोकन समितिको मूल्याङ्कन

३. खण्ड (क) मा उल्लिखित कर्मचारीले भर्ने भनी तोकिएका १ देखि ४ सम्मका महलहरूमा सम्बन्धित कर्मचारीले भर्नु पर्नेछ। तोकिएको अवधिमा आफूले गरेका सबै कामहरूलाई सकेसम्म समेटिने गरी कामहरू छोटकरीमा उल्लेख गर्नु पर्नेछ। यसरी कर्मचारीले गरेका भनी उल्लेख भएका कार्यहरू उसको कार्य विवरणभित्र परेका र स्वीकृत वार्षिक कार्य योजनाभित्र परेका हुनु पर्नेछ। कार्य विवरण र कार्य योजनाभित्र नपरेका तथा अन्य पदको कार्य विवरण र कार्य योजनाभित्र परेका कामहरू सामान्यतया भर्न हुँदैन। यसरी भरिएको फाराममा दस्तखत र मिति सहित तोकिएको सुपरिवेक्षक समक्ष पेश गर्ने प्रयोजनको लागि प्रत्येक अवधि समाप्त भएको सात दिनभित्र सम्बन्धित कार्यालयमा दर्ता गर्नु पर्नेछ। यस्तो फाराम पेश गर्दा कर्मचारीले आफ्नो कार्य विवरण र स्वीकृत वार्षिक कार्य योजनाको प्रतिलिपि समेत संलग्न गर्नु पर्नेछ। यसरी अधिकृत तहका कर्मचारीबाट भरी आएका अर्धवार्षिक अवधिको कार्य सम्पादन मूल्याङ्कन

- फारामहरूलाई सुपरिवेक्षकले सम्बन्धित कर्मचारीले आफूले गरेको भनी उल्लेख गरेका कार्यहरू निजको कार्य विवरण र स्वीकृत कार्य योजनाभित्र परेका छन् छैनन् र स्वीकृत कार्य विवरण र कार्य योजनाभित्र परेका कार्यहरूको उपलब्धि कर्मचारीले फाराममा उल्लेख गरे अनुसार छ छैन भन्ने कुराको जाँच गरी त्यसको पृष्ठपोषण सहित अर्को सात दिनभित्रमा सम्बन्धित कर्मचारीलाई फिर्ता गर्नु पर्नेछ। प्रत्येक वर्षको साउन सात गतेभित्र आफूले गरेको कामहरूलाई उल्लेख गरी नियम ५७ बमोजिम भरिएको वार्षिक कार्य सम्पादन मूल्याङ्कन फाराममा नाम, दस्तखत र मिति समेत उल्लेख गरी तोकिएको समयभित्रमा दर्ता गरी मूल्याङ्कनका लागि सुपरिवेक्षक समक्ष पेश गर्नु पर्छ वा हुलाकबाट पठाउनु पर्ने भए तोकिएको समयभित्रमा हुलाकमा रजिष्टर्ड दर्ता गरी मूल्याङ्कनका लागि सुपरिवेक्षक कहाँ पठाउनु पर्छ। कर्मचारीले भरेको अर्ध वार्षिक कार्य सम्पादन मूल्याङ्कन फारामहरूका आधारमा सुपरिवेक्षकले प्रत्येक वर्षको साउन मसान्तभित्र वार्षिक कार्य सम्पादन मूल्याङ्कनको लागि खण्ड (ख) को “सुपरिवेक्षकको मूल्याङ्कन” को अंश भर्नु पर्नेछ।
४. यसरी मूल्याङ्कन गरी सकेपछि सुपरिवेक्षकले आफ्नो नाम, दस्तखत र मिति उल्लेख गरी सो कार्य सम्पादन मूल्याङ्कन फाराम साउन मसान्तभित्रै पुनरावलोकनकर्ताले प्राप्त गरिसक्ने गरी पुनरावलोकनकर्ता समक्ष पेश गर्नु पर्नेछ।
५. पुनरावलोकनकर्ताले सुपरिवेक्षकबाट प्राप्त हुन आएको वार्षिक कार्य सम्पादन मूल्याङ्कन फारामको आधारमा प्रत्येक वर्षको भदौ पन्ध्र गतेभित्र खण्ड (ग) को “पुनरावलोकनकर्ताको मूल्याङ्कन” को अंश भर्नु पर्नेछ। यसरी भरिएको फाराममा पुनरावलोकनकर्ताले आफ्नो नाम, दस्तखत र मिति उल्लेख गरी पुनरावलोकन समिति समक्ष पेश गर्नु पर्नेछ।
६. पुनरावलोकन समितिमा पेश हुन आएका कार्य सम्पादन मूल्याङ्कन फाराममा पुनरावलोकन समितिलाई सुपरिवेक्षक वा पुनरावलोकनकर्ता वा दुवैको मूल्याङ्कनमा

- चित्त नबुझेमा पुनरावलोकनकर्ता वा सुपरिवेक्षकसँग पुष्ट्याँइको माग गर्ने वा पुनर्मूल्याङ्कन गर्नु पर्ने आधार सहित पुनर्विचारको लागि पठाउन सक्नेछ। यसरी पठाएको कार्य सम्पादन मूल्याङ्कन फाराममा सुपरिवेक्षक तथा पुनरावलोकनकर्ताले आफूकहाँ प्राप्त भएको तीन दिनभित्र पुनः मूल्याङ्कन गरी वा पहिले गरेको मूल्याङ्कनमा संशोधन गर्न आवश्यक नभए सोको औचित्यपूर्ण कारण खुलाइ पुनरावलोकन समितिमा पेश गरी सक्नु पर्नेछ। यसरी पुनः पेश हुन आएको कार्य सम्पादन मूल्याङ्कन फाराममा औचित्यपूर्ण कारण खुलाइ नआएमा वा अङ्क संशोधन पनि भई नआएमा पुनरावलोकन समितिले यस विषयमा टिप्पणी गरी त्यस्ता सुपरिवेक्षक र पुनरावलोकनकर्ताको अभिलेख राख्न र निजहरूको कार्य सम्पादन मूल्याङ्कनमा पुनर्विचार गर्न सम्बन्धित निकायमा लेखी पठाउन सक्नेछ।
७. पुनरावलोकन समितिले पेश हुन आएको वार्षिक कार्य सम्पादन मूल्याङ्कन फाराममा सुपरिवेक्षक र पुनरावलोकनकर्ताले गरेको मूल्याङ्कन समेतको आधारमा मूल्याङ्कन गरी प्रत्येक वर्षको भदौ मसान्तभित्रै प्रदेश लोक सेवा आयोग र बहुवा समितिको सचिवालयमा पठाइ सक्नु पर्नेछ।
८. एउटा अवधिभित्र एकभन्दा बढी सुपरिवेक्षकको सुपरिवेक्षणमा रही काम गरेको कर्मचारीको हकमा यो फाराम भर्नु पर्दा सो अवधिको अन्तमा जो सुपरिवेक्षक हुन्छ उसैले पूरा अवधिको फाराम भर्नु पर्नेछ।
९. ऐनको दफा ३५ को उपदफा (७) बमोजिमको समयवधि पछि कार्य सम्पादन मूल्याङ्कन फाराम दर्ता गर्दा चालू आर्थिक वर्षभित्र दर्ता गरिसक्नु पर्नेछ। यसरी दर्ता गरिएको कार्य सम्पादन मूल्याङ्कन फाराममा पुनरावलोकन समितिले एक अङ्क घटाउनेछ।
१०. कुनै कर्मचारीले तोकिएको समयभित्र बुझाउनु पर्ने कार्य सम्पादन मूल्याङ्कन फाराम समयमै भरी दर्ता गरेकोमा कार्यालयमा भवितव्य परी आगलागी वा अन्य त्यस्तै दैवी विपत्ति वा प्राकृतिक प्रकोप परी दर्ता गरी सकेको कार्यसम्पादन मूल्याङ्कन फाराम नष्ट हुन गएको अवस्थामा त्यस्ता कर्मचारीको कार्यसम्पादन

मूल्याङ्कन फाराम नष्ट हुनुको कारण र नियमावली बमोजिमको प्रक्रिया पूरा गरी बहालवाला मूल्याङ्कनकर्ताले प्रमाणसमेत संलग्न गरी सम्बन्धित कर्मचारीलाई कार्य सम्पादन मूल्याङ्कन फाराम पुनः भर्न लगाई मूल्याङ्कन गर्नु पर्दछ। यसरी मूल्याङ्कन गरेका कार्य सम्पादन मूल्याङ्कन फाराममा मूल्याङ्कनकर्ताले पुनः मूल्याङ्कन गर्नुपर्नाको कारण उल्लेख गरी प्रमाण र स्वीकृति पत्रको प्रमाणित प्रतिलिपि समेत संलग्न गर्नु पर्दछ।

११. कर्मचारीको कार्य सम्पादन मूल्याङ्कन गर्ने क्रममा सुपरिवेक्षकले देहायको आधारमा मूल्याङ्कन गर्नु पर्नेछः

- (क) विदा स्वीकृत नगराई वा विदाको आवेदन नदिई लगातार तीस दिनभन्दा बढी अनुपस्थित भएको कर्मचारीलाई चारमध्ये उपयुक्त एउटा पक्षमा (लागत, समय, परिमाण र गुण) मध्ये अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,
- (ख) नसिहत पाएको वा ग्रेड रोक्का वा बढुवा रोक्काको सजाय पाएको कर्मचारीलाई सो सजाय पाएको वर्षमा कामको समग्र गुणस्तर सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,
- (ग) कुनै कर्मचारीले आफूले लिएको पेशकी रकम काबु बाहिरको परिस्थिति परेको भनी कोष तथा लेखा नियन्त्रक कार्यालयबाट प्रमाणित गराएको अवस्थामा बाहेक अरु अवस्थामा आर्थिक प्रशासन तथा पेशकी फछ्यौट सम्बन्धी प्रचलित कानूनको अधीनमा रही छ महिनाभित्र फछ्यौट नगराएको भएमा कामको समग्र गुणस्तर सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,
- (घ) कार्यालय प्रमुख वा आयोजना प्रमुखको पदमा रहेको कर्मचारीले आर्थिक वर्षको पहिलो चौमासिक अवधिमा रकम निकास र कार्यक्रम स्वीकृत भैसकेपछि पनि वर्षभरी पचास प्रतिशत लक्ष्य पूरा गर्न वा

- नतिजा प्राप्त गर्न नसकेको भएमा कामको समग्र परिमाण सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तमस्तरको अङ्क दिने,
- (ड) कार्यालय प्रमुख बाहेकका पदमा कार्यरत कर्मचारीले गर्नु पर्ने कामको लक्ष्य प्रत्येक वर्षको पहिलो चौमासिक अवधिभित्र कर्मचारीको सामूहिक बैठकबाट निर्धारण गरिनेछ। त्यसरी निर्धारण गरिएको लक्ष्यको पचास प्रतिशत पूरा गर्न नसक्ने कर्मचारीको मूल्याङ्कनमा खण्ड (घ) बमोजिम कामको समग्र परिमाण सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने, तर, खण्ड (घ) र (ड) मा तोकिएको लक्ष्य सम्बन्धित कर्मचारीको कारणले नभई अन्य कारणले पूरा हुन नसकेकोमा अङ्क घटाइने छैन।
- (च) कुनै कर्मचारीले अनुशासनहीन काम गरेको प्रमाण भएमा कामको समग्र गुणस्तर सम्बन्धी आधारमा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने,
- (छ) नियम ५७ बमोजिमको म्यादभित्र अर्धवार्षिक कार्य सम्पादन मूल्याङ्कन फाराम नभर्ने र म्यादभित्र वार्षिक तथा अर्ध वार्षिक कार्य सम्पादन मूल्याङ्कन नगर्ने कर्मचारीलाई कामको समग्र गुण र परिमाण सम्बन्धी दुई आधारमध्ये एउटामा अत्युत्तम स्तरको अङ्क नदिई बढीमा उत्तम स्तरको अङ्क दिने।
१२. क्रमसङ्ख्या ११ बमोजिमको आधारमा अङ्क घटाउँदा एउटै कर्मचारीको एकभन्दा बढी आधारमा अङ्क घटाउनु पर्ने भएमा एक वर्षमा चारवटामध्ये दुईभन्दा बढी आधारमा अङ्क घटाउनु पर्ने छैन।
१३. क्रमसङ्ख्या ११ बमोजिमका कारण विद्यमान हुँदाहुँदै सो बमोजिमको अङ्क नघटाएको देखिएमा त्यस्तो मूल्याङ्कनकर्ताको कार्य सम्पादन मूल्याङ्कनमा एक अङ्क घटाइनेछ।

१४. क्रमसङ्ख्या ११ बमोजिम अङ्क घटाउनु पर्ने भएमा पनि सोको स्पष्ट कारण सहितको कागजात संलग्न गर्नु पर्नेछ।
१५. कार्य सम्पादन मूल्याङ्कनकर्ताले कार्य सम्पादन मूल्याङ्कन गर्दा कार्य सम्पादन फाराममा अङ्क दिने प्रयोजनको लागि निर्दिष्ट गरिएको महलमा स्पष्ट रूपमा अङ्क नै लेखी मूल्याङ्कन गर्नु पर्नेछ।

खण्ड — क

अधिकृत कर्मचारीको निमित्त अर्धवार्षिक कार्य सम्पादन मूल्यांकन फारामको ढाँचा

.....अर्धवार्षिक कार्यसम्पादन मुल्याङ्कन फाराम

मुल्याङ्कन अवधि.....साल महिनादेखिमसान्तसम्म
 विवरण पेश गरेको कार्यालय दर्ता नं.
 मिति..... कर्मचारीको नाम कर्मचारी संकेत नं.
 पद र श्रेणी सेवा.....समूह..... उपसमूह.....
 हाल कार्यरत कार्यालय
 हालको पदमा नियुक्ति मिति
 यस मुल्यांकन अवधिमा सरुवा भएका कार्यालयहरू (क्रमश)
 सुपरीवेक्षक समक्ष पेश गरेको मिति

कर्मचारीले भने					
सम्पादित काम (लक्ष्य तोक्रिएका र नतोकिएका) (१)	कार्य सम्पादन सूचकांक (२)			कार्य सम्पादन सूचकांक अनुसार सम्पादित कार्यको प्रगति (३)	कार्य सम्पन्न हुन नसकेकाभए सो को कारण (४)
	एकाई सम्भव भएसम्म परिमाण, लागत र समय, समेत उल्लेख गर्नुपर्ने	अर्धवार्षिक लक्ष्य	वार्षिक लक्ष्य		

<u>कार्य विवरण र</u> <u>वार्षिक कार्यक्रम</u> <u>बमोजिमका</u> <u>कार्यहरु</u> क) ख) ग) घ) ङ) आफ्नै पहलमा गरेका अन्य कार्यहरु क) ख)					
		१०० प्रतिशत	१०० प्रतिशत	औषत प्रतिशत	

कर्मचारीको दस्तखतः

मिति:

कार्य सम्पादन गर्न लागेको समयको कार्यसम्पादनको प्रगतिको मापनको आधार
मापनको आधार

१. तोकिएको समय र सो भन्दा अगावै कार्य सम्पन्न भएमा - अतिउत्तम
२. कुल काम मध्ये १५% सम्म काम तोकिएको समयभन्दा पछि सम्पन्न गरेमा - सामान्य
३. कुल काम मध्ये ३०% सम्म काम तोकिएको समयभन्दापछि सम्पन्न गरेमा -
१. ८०% देखि १००% सम्म - अतिउत्तम
२. ६५% देखि ७९.९९% सम्म - उत्तम
३. ५०% देखि ६४.९९% सम्म - सामान्य

४. कुल काम मध्ये ३०% भन्दा बढी काम ४. ५०% भन्दा कम - न्युन
तोकिएको समयभन्दा पछि सम्पन्न गरेमा

क. सम्बन्धित सुपरीवेक्षकको मूल्याङ्कनको स्तर, पृष्ठपोषण वा धारणा:-

सुपरीवेक्षकको दस्तखत:

नाम:

पद:

कर्मचारी संकेत नं.

मिति:

ख. सम्बन्धित कर्मचारीको भनाइ र प्रतिक्रिया:

द्रष्टव्य

१. अर्धवार्षिक मूल्याङ्कनको लागि उपयुक्त ढाँचामा महल १, २, ३ र ४ सम्मको यथार्थ विवरण भरी प्रत्येक सात गतेभित्रमा सम्बन्धित कर्मचारीले सुपरीवेक्षक समक्ष पेश गर्ने प्रयोजनको लागि आफ्नो कार्यालयमा दर्ता गर्नुपर्नेछ ।
२. सम्पादित कामको विवरणामा न्युनतम ५ वटा कार्यहरू उल्लेख भएको हुनुपर्नेछ ।
३. काम उल्लेख गर्दा संगठनको उद्देश्य अनुरूप र पदको कार्य विवरणसँग मिल्नुपर्नेछ ।
४. वार्षिक लक्ष्य शुरुमा नै तोक्न नमिल्ने कामको लागि वर्षभरीमा सम्पादन गरिएका कामहरूलाई नै वार्षिक लक्ष्य मान्नुपर्नेछ ।
५. सुपरीवेक्षकले अफु समक्ष पेश भएको अर्धवार्षिक मूल्याङ्कन फारामको मूल्याङ्कन सात दिनभित्र गरी एक प्रति मूल्याङ्कन फाराम सम्बन्धित निजामती कर्मचारीलाई उपलब्ध गराउनुपर्ने छ ।
६. समयलाई मूल्याङ्कन गर्न सम्भव नदेखिएमा हाँसिल गरेको समग्र परिमाण समेतको आधारमा विश्लेषण गरि मूल्याङ्कन गर्नुपर्नेछ । कुनै महलमा विवरण नअटाए छुट्टै पानामा खुलाइ प्रमाणित गरि संलग्न गर्नुपर्नेछ ।
७. अंक दिने प्रयोजनको लागि निर्दिष्ट गरिएको महलमा अंक नै लेखि मूल्याङ्कन गर्नुपर्नेछ ।

खण्ड-ख

अधिकृत तहका कर्मचारीको निमित्त वार्षिक कार्य सम्पादन मूल्याङ्कन फारामको ढाँचा

विवरण पेश गरेको कार्यालय:दर्ता नं.मिति:-...../...../.....
 मूल्याङ्कन अवधि: साल महिना देखि साल मसान्तसम्म ।
 कर्मचारीको नाम:.....कर्मचारी संकेत नं.
 पद/तह: सेवा: समूह/उपसमूह:
 हाल कार्यरत कार्यालय:
 हालको पदमा नियुक्ति मिति:/...../.....
 यस मूल्याङ्कनको अवधिमा सरुवा भएका कार्यालयहरू (क्रमशः)

सुपरिवेक्षक समक्ष पेश गरेको मिति:...../...../.....

कर्मचारीले भने					
सम्पादित काम (लक्ष्य तोकिएका र नतोकिएका) (१)	कार्य सम्पादन सूचकाङ्क (२)			कार्य सम्पादन सूचकाङ्क अनुसार सम्पादित कार्यको प्रगति (३)	कार्य सम्पन्न हुन नसकेका भए सोको कारण(४)
	एकाइ (सम्भव भएसम्म परिमाण, लागत र समय समेत उल्लेख गर्नुपर्ने)	अर्धवार्षिक लक्ष्य	वार्षिक लक्ष्य		
कार्य विवरण र वार्षिक कार्यक्रम बमोजिमका कार्यहरू:					
(क)					
(ख)					

(ग)					
(घ)					
(ङ)					
आफ्नै पहलमा गरेका अन्य कार्यहरू:					
(क)					
(ख)		१००%		औसत १००% प्रतिशत	

कर्मचारीको दस्तखत:

मिति:/...../.....

कार्य सम्पादन गर्न लागेको समयको मापनको आधार		कार्यसम्पादनको प्रगतिको आधार	
१) तोकिएको समय र सोभन्दा अगावै कार्य सम्पन्न भएमा-	अति उत्तम <input type="checkbox"/>	१) ८०% देखि १००%सम्म-	अति उत्तम <input type="checkbox"/>
२) कुल काममध्ये १५% सम्म काम तोकिएको समयभन्दा पछि सम्पन्न गरेमा-	उत्तम <input type="checkbox"/>	२) ६५% देखि ७९.९९%सम्म-	उत्तम <input type="checkbox"/>
३) कूल काममध्ये ३०% सम्म काम तोकिएको समयभन्दा पछि सम्पन्न गरेमा-	सामान्य <input type="checkbox"/>	३) ५०% देखि ६४.९९%सम्म-	सामान्य <input type="checkbox"/>
४) कुल काममध्ये ३०% भन्दा बढी काम तोकिएको समयभन्दा पछि सम्पन्न गरेमा-	न्यून <input type="checkbox"/>	४) ५०% भन्दा कम-	न्यून <input type="checkbox"/>

द्रष्टव्यः

- (१) वार्षिक मूल्याङ्कनको लागि उपर्युक्त ढाँचामा महल १, २, ३ र ४ सम्मको यथार्थ विवरण भरी प्रत्येक वर्षको साउन सात गतेभित्र सम्बन्धित कर्मचारीले सुपरीवेक्षक समक्ष पेश गर्ने प्रयोजनको लागि आफ्नो कार्यालयमा दर्ता गर्नु पर्नेछ।
- (२) सम्पादित कामको विवरणमा न्यूनतम ५ वटा कार्य उल्लेख भएको हुनु पर्नेछ।
- (३) काम उल्लेख गर्दा सङ्गठनको उद्देश्य अनुरूप पदको कार्य विवरण तथा वार्षिक कार्ययोजनासँग मिल्नु पर्नेछ।
- (४) वार्षिक लक्ष्य सुरुमा नै तोक्न नमिल्ने कामको लागि वर्षभरीमा सम्पादन गरिएका कामलाई नै वार्षिक लक्ष्य मान्नु पर्नेछ।

सुपरीवेक्षक र पुनरावलोकनकर्ताको मूल्याङ्कन

सुपरीवेक्षक समक्ष पेश गरेको मिति:

पुनरावलोकनकर्ता समक्ष पेश

गरेको मिति:

कार्य सम्पादनको स्तर (कार्य विवरणको आधारमा)	सुपरीवेक्षकको मूल्याङ्कन					पुनरावलोकनकर्ताको मूल्याङ्कन					
	स्तर	कुल	अति	उत्तम	सामान्य	न्यून	कुल	अति	उत्तम	सामान्य	न्यून
	अङ्क	अङ्क	उत्तम				अङ्क	उत्तम			
	भार	६.२५	६.२५	५.२५	४.२५	३.२५	२.५	२.५	२	१.५	१
(१) सम्पादित कामको समग्र परिमाण											
(२) सम्पादित कामको समग्र लागत											
(३) सम्पादित कामको समग्र समय											
(४) सम्पादित कामको											

समग्र गुण									
जम्मा	२५				१०	१०			
	कुल प्रासाङ्कः अङ्कमाः				कुल प्रासाङ्कः अङ्कमाः				
	अक्षरमाः				अक्षरमा				
९५% भन्दा बढी र ७५% भन्दा घटी अङ्क दिँदा खुलाउनु पर्ने कारण	सुपरीवेक्षकको नामः- पदः- कर्मचारी संकेत नं.- दस्तखतः- मितिः-				पुनरावलोकनकर्ताको नामः- पदः- कर्मचारी संकेत नं.- दस्तखतः- मितिः-				

समयलाई मूल्याङ्कन गर्न सम्भव नदेखिएमा हासिल गरेको समग्र परिमाणसमेतको आधारमा विश्लेषण गरी मूल्याङ्कन गर्नु पर्नेछ।

कुनै महलमा विवरण नअटाए छुट्टै पानामा खुलाई प्रमाणित गरी संलग्न गर्नु पर्नेछ। सुपरीवेक्षक र पुनरावलोकनकर्ताले ऐनको दफा ३५ र नियम ५८ मा तोकिएको आधारमा मूल्याङ्कन गरी नियम ५७ बमोजिमको अवधिभित्र पुनरावलोकनकर्ता वा पुनरावलोकन समिति समक्ष पेश गर्नु पर्दछ। साथै, ऐनको दफा ३५ को उपदफा (१३) बमोजिम ९५% भन्दा बढी र ७५% भन्दा घटी अङ्क प्रदान गर्नु परेमा सोको स्पष्ट कारण खुलाउनु पर्दछ। प्रासाङ्कमा टिपेक्स लगाएमा टिपेक्स लगाउने मूल्याङ्कनकर्तालाई अख्तियारवालाले विभागीय कारबाही गर्नेछ।

द्रष्टव्यः

(१) कर्मचारीले भरेको अर्धवार्षिक मूल्याङ्कन फारामको आधारमा सुपरीवेक्षकले अधिकृत कर्मचारीको वार्षिक कार्य सम्पादन मूल्याङ्कन फारामको मूल्याङ्कन गरी साउन महिनाभित्रै पुनरावलोकनकर्ताले प्राप्त गरिसक्ने गरी पेश गर्नुपर्नेछ।

- (२) पुनरावलोकनकर्ताले आफू समक्ष पेश भएको कर्मचारीको वार्षिक कार्य सम्पादन मूल्याङ्कन फारामको मूल्याङ्कन गरी भदौ १५ गतेभित्रै पुनरावलोकन समितिले प्राप्त गरिसक्ने गरी पेश गर्नुपर्नेछ।
- (३) वार्षिक रूपमा गरिने कार्य सम्पादन मूल्याङ्कनवापत सुपरीवेक्षक वा पुनरावलोकनकर्ताले ९५ प्रतिशतभन्दा बढी र ७५ प्रतिशतभन्दा घटी अङ्क दिएमा सोको स्पष्ट कारण खुलाउनु पर्नेछ र ७५ प्रतिशतभन्दा घटी अङ्क दिएकोमा सम्बन्धित कर्मचारीलाई जानकारी गराई निजले प्रतिक्रिया दिएमा सोसमेत राखी पुनरावलोकन समिति समक्ष पेश गर्नुपर्नेछ।

खण्ड-ग

पुनरावलोकन समितिको मूल्याङ्कन

पुनरावलोकन समिति समक्ष पेश गरेको मिति:

सुपरीवेक्षक र पुनरावलोकनकर्ताले गरेको मूल्याङ्कनमा सहमत भए सोही स्तरको अङ्क दिने
अन्य स्थितिमा कैफियत खुलाइ मूल्याङ्कन गर्ने:

कर्मचारीको नामथर:

पद:

तह/श्रेणी:

व्यक्तिगत गुण एव आचरण	स्तर	अति उत्तम	उत्तम	सामान्य	न्यून
	अङ्क	१	०.७५	०.५०	०.२५
(क) अधिकृत एघारौं तहको पदका कर्मचारीको लागि:					
(१) नीति विश्लेषण गर्ने क्षमता					
(२) छलफल तथा वार्ता गर्ने क्षमता					
(३) विवेकको प्रयोग, निर्णय गर्ने क्षमता र मूल्याङ्कन					
(४) नेतृत्व र सङ्गठनात्मक क्षमता					
(५) पेशागत संवेदनशीलता (इमानदारिता, गोपनीयता, आदि)					
पूर्णाङ्क <input type="text" value="५"/> प्राप्ताङ्क अङ्कमा <input type="text"/> अक्षरमा <input type="text"/>					
(ख) अधिकृत नवौं/दशौं तहका कर्मचारीको लागि:	स्तर	अति उत्तम	उत्तम	सामान्य	न्यून
(१) विषयवस्तुको ज्ञान र सीप	अङ्क	१	०.७५	०.५०	०.२५
(२) विवेकको प्रयोग र निर्णय गर्ने क्षमता					
(३) कार्यचाप बहन गर्ने क्षमता					
(४) सिर्जनशीलता र अग्रसरता					

(५) स्रोत साधनको प्रभावकारी उपयोग					
पूर्णाङ्क	५	प्रासाङ्क अङ्कमा		अक्षरमा	
(ग) अधिकृत सातौं/आठौं तहका कर्मचारीको लागि:		स्तर	अतिउत्तम	उत्तम	सामान्य
					न्यून
(१) विषयवस्तुको ज्ञान र सीप		अङ्क	१	०.७५	०.५०
(२) विवेकको प्रयोग र निर्णय गर्ने क्षमता					
(३) कार्यचाप बहन गर्ने क्षमता					
(४) सिर्जनशीलता र अग्रसरता					
(५) पेशागत संवेदनशीलता (गोपनीयता र मर्यादित रहने)					
पूर्णाङ्क	५	प्रासाङ्क अङ्कमा		अक्षरमा	

पुनरावलोकन समितिका पदाधिकारीहरूको

नाम	पद	कर्मचारी संकेत नं.	दस्तखत
(१)			
(२)			
(३)			

कुल प्रासाङ्क: अङ्कमा: अक्षरमा: मिति:

द्रष्टव्य:

- (१) यसरी पुनरावलोकन समितिमा प्राप्त हुन आएको कार्यसम्पादन मूल्याङ्कन फारामहरूको मूल्याङ्कन गरी समितिले भदौ मसान्तभित्रै प्रदेश लोक सेवा आयोग र बढुवा समितिको सचिवालयमा पठाई सक्नु पर्नेछ।
- (२) पुनरावलोकन समितिले कुनै कर्मचारीलाई कार्यसम्पादन मूल्याङ्कन बापत ९५ प्रतिशतभन्दा बढी र ७५ प्रतिशतभन्दा घटी अङ्क दिएमा सोको स्पष्ट कारण खुलाउनु पर्छ पर्नेछ। प्रासाङ्कमा टिपेक्स लगाउने मूल्याङ्कनकर्तालाई अख्तियारवालाले विभागीय कारवाही गर्नेछ।

अनुसूची-१९

(नियम ६१ सँग सम्बन्धित)

भौगोलिक क्षेत्रको वर्गीकरण

क	ख	ग	घ
१. नार्पा भूमि गाउँपालिका, मनाङ	१. मंगला गाउँपालिका, म्याग्दी	१. बेनी नगरपालिका, म्याग्दी	१. पोखरा महानगरपालि का, कास्की
२. नाशौं गाउँपालिका, मनाङ	२. रघुगंगा गाउँपालिका, म्याग्दी	२. काठेखोला गाउँपालिका, बागलुङ	२. अन्नपूर्ण गाउँपालिका, कास्की
३. मनाङ निस्याङ गाउँपालिका, मनाङ	३. ताराखोला गाउँपालिका, बागलुङ	३. गलकोट नगरपालिका, बागलुङ	३. माछापुच्छ्रे गाउँपालिका, कास्की
४. चामे गाउँपालिका, मनाङ	४. बडिगाड गाउँपालिका, बागलुङ	४. जैमुनी नगरपालिका, बागलुङ	४. मादी गाउँपालिका, कास्की
५. लोमन्थाङ गाउँपालिका, मुस्ताङ	५. ढोरपाटन नगरपालिका, बागलुङ	५. जलजला गाउँपालिका, पर्वत	५. रूपा गाउँपालिका, कास्की
६. लोधेकर दामोदरकुण्ड गाउँपालिका, मुस्ताङ	६. बरेङ गाउँपालिका, बागलुङ	६. फलेवास नगरपालिका, पर्वत	६. व्यास नगरपालिका, तनहुँ
७. बारागुड मुक्तिक्षेत्र गाउँपालिका, मुस्ताङ	७. महाशिला गाउँपालिका, पर्वत	७. मोदी गाउँपालिका, पर्वत	७. शुक्लागण्डकी नगरपालिका, तनहुँ
८. घरपझोड गाउँपालिका, मुस्ताङ	८. विहादी गाउँपालिका, पर्वत	८. आँधिखोला गाउँपालिका, स्याङ्जा	८. म्याग्दे गाउँपालिका, तनहुँ
९. थासाङ गाउँपालिका,	९. पैयुँ गाउँपालिका, पर्वत	९. चापाकोट नगरपालिका,	९. पुतलीबजार नगरपालिका,

मुस्ताड		स्याङ्जा	स्याङ्जा
१०. अन्नपूर्ण गाउँपालिका, म्याग्दी	१०. हरिनाश गाउँपालिका, स्याङ्जा	१०. गल्याङ नगरपालिका, स्याङ्जा	१०. भीरकोट नगरपालिका, स्याङ्जा
११. धवलागिरी गाउँपालिका, म्याग्दी	११. बिरुवा गाउँपालिका, स्याङ्जा	११. अर्जुनचौपारी गाउँपालिका, स्याङ्जा	११. बालिङ नगरपालिका, स्याङ्जा
१२. मालिका गाउँपालिका, म्याग्दी	१२. ऋषिङ गाउँपालिका, तनहुँ	१२. कालीगण्डकी गाउँपालिका, स्याङ्जा	१२. फेदीखोला गाउँपालिका, स्याङ्जा
१३. तमानखोला गाउँपालिका, बागलुङ	१३. घिरिङ गाउँपालिका, तनहुँ	१३. बन्दीपुर गाउँपालिका, तनहुँ	१३. बागलुङ नगरपालिका, बागलुङ
१४. निसीखोला गाउँपालिका, बागलुङ	१४. देवघाट गाउँपालिका, तनहुँ	१४. आँबुखैरेनी गाउँपालिका, तनहुँ	१४. मध्यविन्दु नगरपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
१५. चुमनुव्री गाउँपालिका, गोरखा	१५. क्वहोलासोथार गाउँपालिका, लमजुङ	१५. भिमाद नगरपालिका, तनहुँ	१५. देवचुली नगरपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
१६. धार्चे गाउँपालिका, गोरखा	१६. दोर्दी गाउँपालिका, लमजुङ	१६. भानु नगरपालिका, तनहुँ	१६. गैडाकोट नगरपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)
१७. अजिरकोट गाउँपालिका, गोरखा	१७. मर्स्याङ्दी गाउँपालिका, लमजुङ	१७. ब्रेसीशहर नगरपालिका, लमजुङ	१७. कावासोती नगरपालिका, नवलपरासी

			(बर्दघाट सुस्ता पूर्व)
१८. बारपाक सुलीकोट गाउँपालिका, गोरखा	१८. आरूघाट गाउँपालिका, गोरखा	१८. मध्यनेपाल नगरपालिका, लमजुङ	१८. कुश्मा नगरपालिका, पर्वत
१९. दूधपोखरी गाउँपालिका, लमजुङ	१९. गण्डकी गाउँपालिका, गोरखा	१९. सुन्दरबजार नगरपालिका, लमजुङ	
	२०. भिमसेनथापा गाउँपालिका, गोरखा	२०. राइनास नगरपालिका, लमजुङ	
	२१. शहीद लखन गाउँपालिका, गोरखा	२१. गोरखा नगरपालिका, गोरखा	
	२२. सिरानचोक गाउँपालिका, गोरखा	२२. पालुङटार नगरपालिका, गोरखा	
	२३. बुलिङटार गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	२३. विनयी त्रिवेणी गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	
	२४. बौदीकाली गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	२४. हुप्सेकोट गाउँपालिका, नवलपरासी (बर्दघाट सुस्ता पूर्व)	

अनुसूची-२०

(नियम ८६ को उपनियम (१) सँग सम्बन्धित)

निवृत्तिभरणको माग फाराम

श्री महानिर्देशकज्यू

प्रदेश किताबखाना,

.....

म स्थानीय सेवाबाट देहाय बमोजिम सेवा निवृत्त भएको/हुने भएको तथा हालसम्म मैले उपदान तथा निवृत्तिभरण रकम नलिएको हुनाले गण्डकी स्थानीय सेवा (गठन तथा सञ्चालन) नियमावली, २०७९ को नियम ९२ बमोजिम निवृत्तिभरण अधिकारपत्र तयार गरिदिनुहुन निम्नानुसारको विवरण खुलाई पेश गरेको छु। व्यहोरा ठीक साँचो हो, झुट्टा ठहरेमा कानून बमोजिम सहँला बुझाउँला।

१. कर्मचारीको नामथर:- (सङ्केत नं.)

पद: तह: कार्यालयको नाम:

नागरिकता प्रमाणपत्र नं.: जारी मिति: जारी जिल्ला:

राष्ट्रिय परिचयपत्र नं.:

बाबुको नामथर: आमाको नामथर:

बाजको नामथर:

२. स्थायी ठेगाना: जिल्ला: स्थानीय तह: वडा नं.: ...

सम्पर्क नं.: आवास: मोबाइल: इमेल:

३. जन्म मिति: २०/..../..... सुरु भर्ना मिति: २०..../..../.....

४. अवकाश मिति: २०..../..../..... किसिम: अनिवार्य/राजीनामा/स्वेच्छिक/अन्य

५. प्राप्त गरेका सुविधाहरू: (लिएको वा नलिएको भए कोष्ठकमा ठीक (√) चिन्ह लगाउनु होला।)

क्र.सं.	विवरण	छु	छैन	कैफियत
(क)	असाधारण बिदा लिएको			लिएको भए .. वर्ष .. महिना .. दिन

(ख)	गयल कट्टी भएको			भएको भए .. वर्ष .. महिना .. दिन
(ग)	औषधी उपचार रकम लिएको			लिएको भए रू.
(घ)	विभागीय सजाय पाएको			भएको भए (सजायको विवरण)
(ङ)	बरबुझारथ गरेको			नगरिको भए कारण:
(च)	अन्य व्यहोरा			

६. इच्छाइएको व्यक्ति:

(क) नामथर: (ख) नाता:

(ग) ठेगाना:- जिल्ला: पालिका: वडा नं.:

(घ) नागरिकता प्रमाणपत्र नं.:जारी मिति: २०.../.../...

जारी गर्ने कार्यालय: जिल्ला प्रशासन कार्यालय,

(ङ) पहिले इच्छाइएको व्यक्ति फरक भए सोको कारण:

७. भुक्तानी लिने बैङ्कको नाम र ठेगाना:

राष्ट्रिय वाणिज्य बैङ्क/नेपाल बैङ्क/कृषि विकास बैङ्क लिमिटेड, शाखा:

जिल्ला:

अधिकारपत्र तयार गरेपछि पठाउने ठेगाना:

मिति: २०.../.../..... कर्मचारीको दस्तखत:

८. उपर्युक्त विवरण कार्यालयको अभिलेख अनुसार ठीक देखिएकोले निवृत्तिभरण अधिकारपत्र जारी गर्न सिफारिस गर्ने कार्यालयको प्रमुखको,-

कार्यालयको छाप:-

दस्तखत:-

नामथर:-

पद/तह:-

मिति:-

अनुसूची-२१

(नियम १०३ को उपनियम (१) सँग सम्बन्धित)

विभागीय सजायको आदेशको नमूना

..... कार्यालयका

(पदनाम) ले गरेको

सजायको आदेश

..... कार्यालयमा पदमा कार्यरत श्री
(कर्मचारी संकेत नम्बर ...) ले विषयमा जाँचबुझ गर्दा गराउँदा
..... देखिन आएकोले निज श्री सँग
स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन/ नियमावली को दफा .../ नियम को
उपदफा/उपनियम बमोजिम दिनको म्याद दिई सफाइ माग
गरिएकोमा निजले पेश गरेको सफाइको व्यहोरा, सबुत कारणबाट
सन्तोषजनक देखिएन। तसर्थ ऐनको दफा को बमोजिमको
कसुरमा ऐनको दफा को खण्ड बमोजिमको सजाय निजलाई किन नगर्ने?
सो गर्नु नपर्ने कुनै सबुत प्रमाण वा कारण केही भए दिनभित्र स्पष्टीकरण पेश
गर्नु भनी ऐनको दफा बमोजिमको स्पष्टीकरण माग गरिएकोमा निजले
भनी स्पष्टीकरण पेश गरेको देखियो। यस सम्बन्धमा संकलन भएका कागजात, बुझिएका
सबुत प्रमाण र पेश भएको स्पष्टीकरण उपर समेत विचार गर्दा सबुत
प्रमाणबाट निज श्री ले ऐनको दफाको को उपदफा
..... बमोजिमको कसुर गरेको देखिएकोले निज श्री उपर
ऐनको दफा ९३ को खण्ड को सजाय प्रस्तावित गरी सो सजाय गर्नको
निमित्त आयोगबाट परामर्श प्राप्त भए अनुरूप निज श्री लाई ऐनको दफा
को खण्ड बमोजिम सजाय दिने निर्णय आदेश गरिएको छ। यो
आदेशमा चित्त नबुझेमा नियम को खण्ड को म्यादभित्र समक्ष
पुनरावेदन दिन सकिनेछ।

दस्तखतः

मिति:

अनुसूची-२२

(नियम ११८ सँग सम्बन्धित)

अध्ययन, तालिम वा अध्ययन भ्रमणमा जाने कर्मचारीले गर्ने कबुलियतनामाको ढाँचा

..... कार्यालयको पदमा कार्यरत म ले
(.....स्तर) को मिति.....को निर्णयानुसार मुलुकमा मिति देखि
..... सम्म सञ्चालन हुने विषयको अध्ययन/तालिम/भ्रमणमा मनोनयन भए
अनुरूप उक्त कार्यक्रममा सहभागी हुन जान लागेकोले मैले स्थानीय सेवा (गठन तथा
सञ्चालन) ऐन, २०७९ को दफा ७२ बमोजिम देहाय बमोजिमको कबुलियतनामा पेश
गरेको छु।

- (क) उल्लिखित अध्ययन/तालिम/ भ्रमणमा सहभागी हुनको लागि निर्दिष्ट मितिभित्र
अध्ययन/तालिम/भ्रमण कार्यक्रम सञ्चालन गर्ने संस्थामा हाजिर हुन जानेछु।
- (ख) अध्ययन/तालिम/भ्रमण अवधिभर छात्रवृत्ति प्रदान गर्ने एवं कार्यक्रम सञ्चालन
गर्ने निकायबाट निर्धारित नीति/नियम/आचार संहिताको पूर्ण रूपमा पालना
गर्नेछु।
- (ग) अध्ययन/तालिम/भ्रमणको लागि पूर्व स्वीकृत अवधि भुक्तानी हुनासाथ स्वदेश
फर्की आफ्नो पदाधिकार रहेको निकायमा हाजिर हुनेछु तथा स्थानीय सेवा
(गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा ७१ बमोजिमको अवधिसम्म
अनिवार्य रूपले सेवा गर्नेछु।
- (घ) उल्लिखित अध्ययन/तालिम/भ्रमण पूरा गर्नासाथ नियमानुसारका म्यादभित्र मेरो
पदाधिकार रहेको कार्यालयमा हाजिर हुन नआएमा वा स्थानीय सेवा (गठन तथा
सञ्चालन) ऐन, २०७९ को दफा ७१ बमोजिम गर्नुपर्ने सेवा अवधि पूरा नगरेमा
स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को दफा ७२ अनुसार
अध्ययन/तालिम/भ्रमण अवधिमा मैले पाएको तलब भत्ता एवं अन्य आर्थिक
सुविधाहरूको साथै उक्त कार्यक्रममा भाग लिन आउँदा जाँदाको लागि प्राप्त
गरेको हवाइभाडा, दातृनिकायबाट प्राप्त छात्रवृत्ति तथा अन्य आर्थिक सुविधा

बराबरको सम्पूर्ण रकम मैले नेपाल सरकार वा गण्डकी प्रदेश सरकारबाट भुक्तानी पाउनु पर्ने तलब, भत्ता, पेन्सन वा उपदान, मेरो नाममा रहेको कर्मचारी सञ्चयकोष र नागरिक लगानीकोष, मैले सञ्चित गरेको घर बिदा र बिरामी बिदा वापत पाउनुपर्ने रकम, औषधी उपचार वापत मैले भुक्तानी पाउनुपर्ने रकम, नेपाल सरकार वा स्थानीय तह र मेरो संयुक्त लगानीबाट गरिएको बीमा रकम र नेपालभित्र मेरो नाममा रहेको चल-अचल सम्पत्तिबाट समेत स्थानीय तहले मबाट सरकारी बाँकी सरह असुल गरेमा मेरो पूर्ण मञ्जुरी छ।

<u>कबुलियतनामा गराउने अधिकारीको:-</u>	<u>कबुलियतनामा गर्ने कर्मचारीको:-</u>
दस्तखत:-	दस्तखत:-
नाम/थर:-	नाम/थर:-
संकेत नम्बर:-	संकेत नम्बर:-
तह/पद:-	तह/पद:-
कार्यालय:-	कार्यालय:-
मिति:-	मिति:-

अनुसूची-२३

(नियम ११८ सँग सम्बन्धित)

नियम १११ को उपनियम (८) बमोजिम अध्ययन बिदामा जाने र नियम ११२ को उपनियम (३) को खण्ड (ख) बमोजिम असाधारण बिदामा जाने कर्मचारीले गर्नुपर्ने

कबुलियतनामाको ढाँचा

..... कार्यालयकोपदमा कार्यरत म.....ले (.....स्तर) को मिति.....को निर्णयानुसार मिति.....देखि.....सम्म.....मुलुकको.....विश्वविद्यालय/शैक्षिक संस्थामा.....विषयको अध्ययन /तालिम/भ्रमण गर्न पूर्व स्वीकृति प्राप्त गरेको र कार्यालयको मिति को निर्णयानुसार उपर्युक्त प्रयोजनको लागि भविष्यमा माथि उल्लेख गरिएको मुलुकमा जान लागेकोले उक्तानुसारको मेरो स्वीकृत बिदा समाप्त हुनासाथ म आफ्नो पदाधिकार कायम रहेको निकायमा हाजिर हुनेछु र अध्ययनबाट फर्की आएपछि मैले बिदा लिएको अवधि बराबरको अवधि अनिवार्य रूपमा सेवा गर्नेछु। उक्त प्रयोजनको लागि स्वीकृत अध्ययन बिदा भुक्तान हुनासाथ पदाधिकार कायम रहेको निकायमा हाजिर हुन नआएको अवस्थामा वा उल्लिखित अवधिसम्म सेवामा बहाल नरहेको अवस्थामा मैले बिदा लिएको अवधि मेरो सेवा अवधिमा गणना नभएमा मेरो मञ्जुरी छ भनी यो कबुलियतनामा पेश गरेको छु।

कबुलियतनामा गराउने अधिकारीको:-	कबुलियतनाम गर्ने कर्मचारीको:-
दस्तखत:-	दस्तखत:-
नाम/थर:-	नाम/थर:-
संकेत नम्बर:-	संकेत नम्बर:-
तह/पद:-	तह/पद:-
कार्यालय:-	कार्यालय:-
मिति:-	मिति:-

अनुसूची-२४

(नियम ११९ को उपनियम (१) सँग सम्बन्धित)

बिदाको निवेदन ढाँचा

.....गाउँपालिका/नगरपालिका

..... गाउँ/नगर कार्यपालिकाको कार्यालय

....., गण्डकी प्रदेश

कर्मचारीले प्रयोग गर्ने			
नाम:-..... कर्मचारी संकेत नं.			
कार्यालय :- तह/पद:-			
चिन्ह लगाउने	मागोको बिदाको किसिम	बिदाको अवधि	कारण
	१. भैपरी आउने र पर्व बिदा		
	२. घर बिदा		
	३. बिरामी बिदा		
	४. प्रसूति बिदा		
	५. प्रसूति स्याहार बिदा		
	६. किरिया बिदा		
	७. विवाह बिदा		
	८. अध्ययन बिदा		
	९. असाधारण बिदा		
	१०. बेतलबी बिदा		
बिदाको मिति: देखि सम्म			

कर्मचारीको सही :-----

मिति:-----

कर्मचारी प्रशासन शाखाले प्रयोग गर्ने:-

बिदाको किसिम	अधिको बाँकी	हाल मागेको	अब रहन आउने बाँकी
१. भैपरी आउने र पर्व बिदा			
२. घर बिदा			
३. बिरामी बिदा			
४. अध्ययन बिदा			
५. असाधारण बिदा			
६. बेतलबी बिदा			

कर्मचारीको दस्तखत (कर्मचारी प्रशासन शाखा)

मिति :-----

सिफारिस भएको सिफारिस नभएको

बिदा सकिने मिति

कुनै कुरा भए जनाउने :-----

निकटतम माथिल्लो अधिकृतको दस्तखत :----- मिति :-----

स्वीकृत अस्वीकृत बिदा सकिने मिति

स्वीकृति दिने अधिकृतको दस्तखत :-----

मिति:-----

तह/पद:-----

कर्मचारीको जानकारीको लागि

.....गाउँपालिका/नगरपालिका

..... गाउँ/नगर कार्यपालिकाको कार्यालय

....., गण्डकी प्रदेश

बिदा स्वीकृतिको सूचना

पत्र सङ्ख्या:

मिति:.....

श्री

बिदाको किसिम	अवधि	सुरु हुने मिति	कार्यालयमा हाजिर हुने मिति

.....

सूचना गर्ने कर्मचारीको

दस्तखत

कर्मचारी प्रशासन शाखा

अनुसूची-२५

(नियम १२४ को उपनियम (२) सँग सम्बन्धित)

सञ्चित बिदा तथा औषधी उपचार खर्चको अभिलेख



तह/श्रेणी		सेवा समूह:-																		
र पद:-		घर बिदा			विरामी बिदा			अध्ययन बिदा			असाधारण बिदा			वेतलवी बिदा			उपचार खर्च बापत लिएको		प्रमाणित गर्ने	कैफियत
विवरण	ज	ख	बाँकी	ज	ख	बाँकी	ज	ख	बाँकी	ज	ख	बाँकी	ज	ख	बाँकी	र	मि	अधिकृतको दस्तखत	२०	
	म्म	र्च	की	म्म	र्च	की	म्मा	र्च	की	म्म	र्च	की	म्म	र्च	की	क	ति			
१	२	३	४	५	६	७	८	९	१०	११	१२	१३	१४	१५	१६	१७	१८	१९	२०	
विगत																				

सा ल स म्म को जि म्मे वा री स रे को																			
--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--	--

अनुसूची-२६

(नियम १३३ को उपनियम (२) सँग सम्बन्धित

कर्मचारीको परिचयपत्रको ढाँचा

अगाडि	पछाडि
<p>.... गाउँपालिका/नगरपालिका गाउँ/नगर कार्यपालिकाको कार्यालय कर्मचारी परिचयपत्र</p> 	<p>... (Rural) Municipality/Metropolitan City Office Employee Identity Card</p> 
<p>नाम:- संकेत नम्बर:- पद:- नागरिकता नम्बर/जारी जिल्ला:- राष्ट्रिय परिचयपत्र नम्बर:- रक्त समूह:- सम्पर्क नम्बर:- कर्मचारीको दस्तखत: प्रमाणित गर्नेको दस्तखत (नामथर र पद)</p>	<p>Name:- PIS No:- Designation:- Citizenship No/District:- National ID Card No:- Blood Group:- Contact No:- Employee's Signature Authorized Sign (Name and Designation)</p>

द्रष्टव्यः-

१. परिचयपत्र ९*५.५ से.मि. को ठाडो ढाँचामा हुनुपर्नेछ।
२. परिचयपत्र सेतो पृष्ठभूमिमा कार्यालयको नाम रातो रङ्ग र अन्य विवरण कालो रङ्गमा लेखिएको हुनु पर्नेछ।
३. परिचयपत्र झुण्ड्याउने पट्टिका नीलो रङ्गको पृष्ठभूमिमा कार्यालयको नाम सेतो रङ्गले लेखिएको हुनु पर्नेछ।

आज्ञाले,
शम्भु राज रेग्मी
प्रदेश सरकारको सचिव